




सम्पूर्ण बैकिङ्ग सेवाहरु
सर्वसुलभ अनुभव

वार्षिक आर्थिक विवरण
२०७१-२०७२

सदैव सही
मार्गदर्क अवसर



हाम्रो साथ, तपाईं सधैं विजयी ।



२०७९ माघ १४ मा सम्पन्न २९औं वार्षिक साधारण सभाको भलक



नेपाल एसबिआई बैंक लिमिटेड
NEPAL SBI BANK LTD.

२२ औं

साधारणसभा २०७१/७२

नेपाल एसबिआई बैंक लि. को वि.सं. २०७२ माघ २४ गते आइतवारका
दिन हुने बाइसौं वार्षिक साधारणसभामा उपस्थित हुन जारी गरिएको

प्रवेश-पत्र

शेयरधनीको नाम :
शेयरधनी नं. : शेयर संख्या :
शेयरधनीको दस्तखत :

बैंकको छाप

प्रमाणित गर्ने

कम्पनी सचिव

द्रष्टव्य :

१. शेयरधनी आफैले खाली कोष्ठहरु भर्नुहोला ।
२. सभाकक्षमा प्रवेश गर्न यो प्रवेशपत्र प्रस्तुत गर्नु अनिवार्य छ ।



नेपाल एसबिआई बैंक लिमिटेड
NEPAL SBI BANK LTD.

२२ औं

साधारणसभा २०७१/७२

प्रोक्सी फाराम

श्री संचालकसमिति
नेपाल एसबिआई बैंक लिमिटेड
हात्तिसार, काठमाडौं ।

विषय : प्रतिनिधि नियुक्त गरेकोबारे ।

महोदय,

..... जिल्ला न.पा./गा.वि.स. वडा नं. बस्ने म/हामी
ले त्यस कम्पनीको शेयरधनीको हैसियतले वि.सं. २०७२ माघ २४ गते आइतवारका दिन हुने साधारणसभामा म/हामी स्वयं उपस्थित भई छलफल
तथा निर्णयमा सहभागी हुन नसक्ने भएकाले उक्त सभामा भाग लिन तथा मतदान गर्नकालागि जिल्ला
न.पा./गा.वि.स. वडा नं. बस्ने त्यस कम्पनीका शेयरधनी श्री लाई
मेरो/हाम्रो प्रतिनिधि मनोनीत गरी पठाएको छु/छौं ।

प्रोक्सी लिनेका

दस्तखत नमुना : _____

नाम : _____

शेयरधनी नं. : _____

मिति : _____

निवेदक

दस्तखत : _____

नाम : _____

शेयरधनी नं. : _____

शेयर प्रमाणपत्र नं. : _____

शेयर संख्या : _____

मिति : _____

द्रष्टव्य: यो निवेदन साधारणसभा हुनुभन्दा कम्तीमा १२० घण्टाअगावै बैंकको प्रधान कार्यालय हात्तिसार काठमाडौंमा पेश गरिसक्नुपर्नेछ । बैंकको
नियमावलीबमोजिम प्रतिनिधि नियुक्त गर्दा बैंककै शेयरधनीबाहेक अरुलाई गर्न पाइँदैन ।

संचालकसमिति



नेपाल एसबिआई बैंक लिमिटेड
NEPAL SBI BANK LTD.

श्री हसना शर्मा

अध्यक्ष
कर्मचारी संचयकोषबाट मनोनीत

श्री सिद्धार्थ सेनगुप्ता

संचालक
एस.वि.आई.बाट मनोनीत

श्री सुजित कुमार वर्मा

संचालक
एस.वि.आई.बाट मनोनीत

श्री गिरिधरा किनी

संचालक
एस.वि.आई.बाट मनोनीत

श्री निरञ्जन कुमार टिबरेवाला

संचालक
सर्वसाधारण शेयरधनीबाट निर्वाचित

श्री संजय कुमार सुरेका

संचालक
सर्वसाधारण शेयरधनीबाट निर्वाचित

श्री केशव राज आचार्य

विशेषज्ञ संचालक

श्री अनुकूल भटनागर

प्रबन्ध संचालक (प्रमुख कार्यकारी अधिकृत)
एस.वि.आई.बाट मनोनीत

बाह्य लेखापरीक्षक

पिएल श्रेष्ठ एण्ड कम्पनी,
चार्टर्ड एकाउण्टेण्टस्

कम्पनी सचिव

रमेश घिमिरे

विषय सूची:

| | |
|--|-----|
| बाइसौँ वार्षिक साधारणसभासम्बन्धी सूचना | ३ |
| वित्तीय भलक | ४ |
| प्रविधिमा आधारित तथा अन्य सेवाहरू | ६ |
| संचालकसमितिको वार्षिक प्रतिवेदन | ७ |
| संगठनात्मक संरचना | २९ |
| प्रबन्धपत्र तथा नियमावलीमा संशोधनको तीन महले | ३२ |
| स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदन | ३४ |
| वित्तीय विवरणहरू | ३६ |
| नेपाल राष्ट्र बैंकको स्वीकृतिपत्र | १०३ |

नेपाल एसबिआई बैंक लिमिटेड

हातीसार, काठमाडौं

बाइसौं वार्षिक साधारणसभासम्बन्धी सूचना

शेयरधनी महानुभावहरू,

यस बैंकको मिति २०७२ पौष २ गते बसेको संचालकसमितिको ३८६औं बैठकको निर्णयअनुसार यस बैंकको बाइसौं साधारणसभा देहायको मिति, स्थान र समयमा तल लेखिएका प्रस्तावउपर छलफल गर्न बस्ने भएको हुँदा बैंकका शेयरधनी महानुभावहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

;ef xg]ldlt M २०७२ साल माघ २४ गते आइतवार, तदनुसार ७ फेब्रुअरी २०१६

:yfg M त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौं

;do M दिनको ११:०० बजे

a3sf]@cf}j flif\$;fwf/Of; efsf]5nkmsf]lj ifo; Fl

क) सामान्य प्रस्ताव







१. आ.व. २०७१/७२ का लागि संचालकसमितिको प्रतिवेदनउपर छलफल गरी पारित गर्ने ।
२. लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व. २०७१/७२ को वार्षिक आर्थिक विवरण (२०७२ आपाढमासान्तको वासलात, आ.व. २०७१/७२ को नाफानोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरण, नाफानोक्सान बाँडफाँड हिसाबलगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध अनुसूचीहरू समेत) छलफल गरी पारित गर्ने ।
३. संचालकसमितिले प्रस्ताव गरेअनुसार शेयरधनीहरूलाई रु.४,३४,५६,६३५/- बराबर (चुक्ता पूँजीमा १.४२% का दरले) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने ।
४. बैंकको लेखापरीक्षण समितिले सिफारिस गरेअनुसार आ.व. २०७२/७३ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने ।
५. विविध (अध्यक्षज्यूको अनुमतिमा) ।

ख) विशेष प्रस्ताव

१. बैंकको अधिकृत पूँजी रु. ७,००,००,००,०००/- लाई वृद्धि गरी रु. १०,००,००,००,०००/- कायम गर्न स्वीकृति प्रदान गर्नेसम्बन्धी प्रस्ताव पारित गर्ने ।
२. संचालकसमितिले प्रस्ताव गरेअनुसार अधिकतम रु.२,६०,००,००,०००/- सम्म हकप्रद शेयर निष्कासन गर्न र (क) अन्तिम लेखापरीक्षणबाट कायम हुन आउने प्रतिशेयर नेटवर्थको सीमाभित्र रही हकप्रद शेयरको प्रिमियम निर्धारण गर्न तथा (ख) हकप्रद शेयर निष्कासन गर्दाका बखत विद्यमान रणनीतिक पक्षहरू एवं उपलब्ध व्यावसायिक अवसरसमेतलाई दृष्टिगत गरी हकप्रद शेयरको रूपमा निष्कासन हुने शेयरको खास अनुपात, जारी हुने रकम र निष्कासनको चरण किटान गर्न संचालकसमितिलाई अधिकार प्रत्यायोजन प्रस्ताव पारित गर्ने ।
३. बैंकको संचालकसमितिले प्रस्ताव गरेअनुसार शेयरधनीहरूलाई रु.८२,५६,७६,०६५/- बराबर (२७% का दरले) बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने ।
४. उपयुक्त विशेष प्रस्ताव नं. १, २ र ३ को फलस्वरूप हाल कायम अधिकृत पूँजीको अंक रु.७,००,००,००,०००/- लाई वृद्धि गरी रु.१०,००,००,००,०००/- तथा जारी पूँजी रु.३,०६,३३,९५,६००/- लाई वृद्धि गरी रु.६,४९,०५,१२,३५३/- र हालको चुक्ता पूँजी रु. ३,०६,३३,९५,६००/- लाई वृद्धि गरी रु.६,४९,०५,१२,३५३/- पुऱ्याउन बैंकको प्रबन्धपत्रको दफा ५.१ को खण्ड (क),(ख) र (ग) मा संशोधन गर्नेसम्बन्धी प्रस्ताव पारित गर्ने ।
५. बैंकको रजिष्टर्ड (प्रधान) कार्यालय वाग्मती अञ्चल, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. २९, लैनचौर, नेपाल कायम गर्न प्रबन्धपत्रको दफा २(१) तथा नियमावलीको नियम २ मा संशोधन गर्नेसम्बन्धी प्रस्ताव पारित गर्ने ।
६. नेपाल राष्ट्र बैंकको ई.प्रा.निर्देशन नं. ६/०७२ को बुँदा नं. १(१६) को अनुपालना गर्न बैंकको नियमावलीको ८(३) मा “तर, बैंकको अध्यक्ष तथा सञ्चालक लगातार दुई पटकभन्दा बढी उक्त पदमा निर्वाचित, मनोनीत वा नियुक्त हुन सक्ने छैनन्” भन्ने प्रतिबन्धात्मक वाक्यांश थप गर्न नियमावलीको नियम ८(३) मा संशोधन गर्नेसम्बन्धी प्रस्ताव पारित गर्ने ।
७. बैंकले आ.व. २०७१/७२ मा संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा भूकम्पपीडित तथा देशको विभिन्न भागमा गएको बाढीपहिरो पीडितहरूको राहत तथा पुनःस्थापनका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐन, २०६३ को दफा १०५ को उपदफा १ को खण्ड (ग) ले निर्धारण गरेको सीमा नाघेको हुँदा सोअन्तर्गत भएको खर्च रु.५०,००,०००/- लाई अनुमोदन गर्ने ।
८. नियामक निकायहरूको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरूमा परिमार्जन गर्न आवश्यक र उपयुक्त भएमा सो गर्न संचालक समितिलाई अधिकार प्रदान गर्ने ।

संचालकसमितिको आज्ञाले,
कम्पनी सचिव

वित्तीय भलक



वित्तीय भलक

औसत सम्पत्तिमा प्रतिफल (%)

| | | |
|---------|---------|-----------------|
| १.०१ | १.१९ | १.५० |
| | ०.८२ | |
| २०६७-६८ | २०६८-६९ | २०६९-७० २०७०-७१ |

शेयर पूँजी प्रतिफल (%)

कर्जा निक्षेप अनुपात (ने.रा. बैंकको निर्देशिका अनुसार) (%)

| | |
|-------|-------|
| | ७५.१८ |
| ६८.४३ | ७३.०९ |
| | ७५.२३ |

पूँजी पर्याप्तता अनुपात (%)

कुल निष्कृत्य सम्पत्ति (%) तथा खुद निष्कृत्य सम्पत्ति (%)

| | | |
|------|----------------------------|----------------------------|
| १.१० | कुल निष्कृत्य सम्पत्ति (%) | खुद निष्कृत्य सम्पत्ति (%) |
| ०.५४ | ०.३७ | ०.२६ |
| ०.३२ | ०.०१ | ०.०४ |

प्रतिशेयर आमदानी (रु)

| |
|-------|
| ३२.७५ |
| २४.८५ |
| ३४.८३ |
| २२.९३ |

कुल निष्कृत्य सम्पत्ति रकम (रु दश लाखमा)

| | | | | |
|---------|---------|---------|---------|---------|
| २०६७-६८ | २०६८-६९ | २०६९-७० | २०७०-७१ | २०७१-७२ |
|---------|---------|---------|---------|---------|

| | | | | |
|---------|---------|---------|---------|---------|
| २०६७-६८ | २०६८-६९ | २०६९-७० | २०७०-७१ | २०७१-७२ |
|---------|---------|---------|---------|---------|

बाइसौं वार्षिक साधारणसभासमक्ष प्रस्तुत संचालकसमितिको वार्षिक प्रतिवेदन

वि.सं. २०७२ आषाढमासान्तसँगै समाप्त भएको अवधिको लेखापरीक्षण भएको वासलात तथा नाफा नोक्सान हिसाब लगायतका वार्षिक प्रतिवेदन यहाँहरूसमक्ष प्रस्तुत गर्न पाउँदा नेपाल एसबिआई बैंक लि. को संचालकसमितिलाई खुशी लागेको छ।

आ.व. २०७०/७१ को सिंहावलोकन

जुलाई १९९३ देखि व्यवसाय संचालन आरम्भ गरेयता यस नेपाल एसबिआई बैंक लिमिटेडले सेवाको २२ वर्ष पूरा गरिसकेको छ। यस अवधिमा बैंकले नेपालका ३१ जिल्लामा आफ्नो उपस्थिति जनाइसकेको छ। विभिन्न किसिमका सर्वसुलभ सेवा प्रदान गर्दै ग्राहक सेवामा सर्वोत्कृष्ट स्तर हासिल गर्न नेपाल एसबिआई बैंक सदैव प्रयत्नशील छ।

समीक्ष अवधिमा देशले २०७२ वैशाख १२ र वैशाख २९ गते गरी दुईवटा शक्तिशाली भूकम्पको सामना गर्नुपयो। उक्त विनाशकारी प्रकोपका कारण मुलुकले ८८०० भन्दा बढी मानवीय क्षति र अनुमानित ७ बिलियन अमेरिकी डलर बराबर अर्थात् नेपालको कुल गार्हस्थ्य उत्पादनको झण्डै एक तिहाइ भौतिक क्षति व्यहोर्नुपयो।

विनाशकारी भूकम्पबाट सृजित विषम परिस्थितिमा समेत नेपाल एसबिआई बैंकले बैंकिङ्ग कारोबार सुचारु गर्ने कार्यमा अग्रणी भूमिका खेल्दै भूकम्पको भोलिपल्टै अर्थात् वैशाख १३ गते बिहानवाटै बैंकिङ्ग सेवा सुचारु गरेको थियो। बैंकको उक्त कार्यको नेपाल राष्ट्र बैंक तथा स्थानीय एवं अन्तर्राष्ट्रिय संचार माध्यमहरूबाट समेत प्रशंसा एवं सराहना भयो। साथै, नेपाल एसबिआई बैंकले भूकम्प पीडितको राहत एवं पुनःस्थापनाका लागि अनुदान/सहायता कोष खडा गर्‍यो र सक्रिय रूपमा रकम संकलन गरी नेपाल सरकारलाई रु. ७ करोड १० लाख सहयोग गर्‍यो। बैंकले संकलन गरी सहयोग गरेको उक्त राशि नेपाली बैंकहरूले संकलन गरेको रकममध्ये सबैभन्दा बढी हो। उक्त सहयोग राशि प्रधानमन्त्रीको कार्यालय एवं निवास बालुवाटारमा मिति २०७२ श्रावण १७ गते आयोजित एक कार्यक्रमविच तात्कालिक सम्माननीय

प्रधानमन्त्री श्री सुशील कोइरालालाई हस्तान्तरण गरिएको थियो।

नेपाल एसबिआई बैंक विषम परिस्थितिमा समेत आफ्ना ग्राहकहरू तथा राष्ट्रलाई निरन्तर एवं उच्च स्तरीय सेवा दिन प्रतिबद्ध रहेको छ।

आ.व.२०७१/७२ मा बैंकले मुनाफामा सन्तोषजनक वृद्धि हासिल गरेको छ। समीक्ष अवधिमा समेत व्यवसायका विभिन्न विधाहरूमा समग्र वृद्धि हासिल गर्न बैंक सफल भयो।

आर्थिक वातावरण

विश्व अर्थतन्त्र: एक ऋलक

सन् २०१५ मा विकसित मुलुकहरूको आर्थिक वृद्धिमा क्रमिक रूपले सुधार हुने अपेक्षा गरिएको छ भने उदयमान एवं विकासशील मुलुकहरूको अर्थतन्त्र भने केही हदसम्म न्यून वृद्धि हुने अपेक्षा गरिएको छ।

अन्तर्राष्ट्रिय मुद्राकोषले जुलाई २०१५ मा जारी/प्रकाशित गरेको World Economic Outlook का अनुसार विश्व अर्थतन्त्र २०१४ को ३.४ प्रतिशतको वृद्धिको तुलनामा २०१५ मा कमी आई ३.३ प्रतिशतले मात्र वृद्धि हुने प्रक्षेपण रहेको छ। पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावट, सहज वित्तीय अवस्था, सुरक्षित आवास बजार, सुधारिएको श्रम बजारको अवस्था एवं विश्वास र युरोपेली क्षेत्रले अँगालेको थप तटस्थ वित्तीय नीतिलगायतले विकसित मुलुकहरूको आर्थिक गतिविधिमा क्रमिक सुधार ल्याउनमा मद्दत पुगेको छ।

विकसित अर्थतन्त्र जस्तै संयुक्त राज्य अमेरिका तथा युरो क्षेत्रको वृद्धिदर सन् २०१४ मा क्रमशः २.४ र ०.८ रहेकोमा जापानमा भने ०.१ प्रतिशतको ऋणात्मक वृद्धि देखापयो। सन् २०१५ मा संयुक्त राज्य अमेरिका, युरो क्षेत्र र जापानको आर्थिक वृद्धिदर क्रमशः २.५ प्रतिशत, १.५ प्रतिशत र ०.८ प्रतिशतले वृद्धि हुने अन्तर्राष्ट्रिय मुद्राकोषको प्रक्षेपण छ।

वस्तुको मूल्यमा आएको गिरावट, विशेष गरी ल्याटिन अमेरिका तथा पेट्रोलियम पदार्थ निर्यात गर्ने देशहरूमा अभै कसिलो बाह्य वित्तीय अवस्था, चीनमा देखा परेको पुनःसन्तुलन, संरचनागत दायरा र भूराजनैतिक कारणले हुने आर्थिक असहजताका कारण उदीयमान एवम् विकासशील मुलुकहरूको वृद्धिदर निरन्तर रूपमा घट्दै गइरहेको छ। उदीयमान एवम् विकासशील मुलुकहरूको अर्थतन्त्र सन् २०१४ मा ४.६ प्रतिशतले विस्तार भएकोमा सन् २०१५ मा त्यसमा केही संकुचन आई ४.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण रहेको छ। छिमेकी मुलुकहरू भारत र चीनको आर्थिक वृद्धिदर सन् २०१५ मा क्रमशः ७.५ प्रतिशत र ६.८ प्रतिशत रहने प्रक्षेपण छ।

पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटका साथै आन्तरिक माग कमजोर रहेकोले सन् २०१४ मा १.४ प्रतिशत कायम रहेको विकसित मुलुकहरूको मुद्रास्फीति दर सन् २०१५ मा शून्य प्रतिशत रहने प्रक्षेपण छ। उदीयमान एवम् विकासशील मुलुकहरूको मुद्रास्फीति सन् २०१४ मा ५.१ प्रतिशत रहेकोमा सन् २०१५ मा ५.५ प्रतिशत रहने प्रक्षेपण छ। यद्यपि विश्वको अर्थतन्त्र र त्यसमा पनि विकसित मुलुकहरूको अर्थतन्त्र जोखिम मुक्त भने छैन। पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटले विकसित अर्थतन्त्रको वृद्धिलाई थप बढावा दिएपनि गिरावटको जोखिम कायमै छ। ग्रीसमा भएको तात्कालिक विकासले यूरो क्षेत्रमा उल्लेख्य गडबडी नगरेपनि समयमै उचित नीति र कदम चाल्न नसकेमा यूरो क्षेत्रमा नकारात्मक प्रभाव पर्ने देखिन्छ।

नेपालको आर्थिक वातावरण

नेपालको आर्थिक वातावरण अघिल्लो आर्थिक वर्षको तुलनामा आ.व. २०७१/७२ मा खासै अनुकूल रहेन। कमजोर वर्षाका कारण कृषि उत्पादनमा आएको कमी, तरल राजनैतिक अवस्था, समयमै संविधान जारी हुने नहुने सम्बन्धमा व्याप्त अनिश्चय र २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका परकम्प जस्ता घटनाक्रमहरू नेपालको आर्थिक वृद्धिमा गिरावट ल्याउनमा प्रमुख कारक तत्वहरू हुन्।

आ.व. २०७१/७२ को अन्तिम चौमासिकमा घटेको अकल्पनीय विपत्ति/प्रकोपले देशको सम्पूर्ण क्षेत्रलाई ओरालोतर्फ धकेल्दै पुरै अर्थतन्त्रमा प्रभाव पारेको छ।

कृषि, उत्पादन, खानी, पर्यटन (होटेल तथा रेष्टुरेण्ट), वित्त, घर/जग्गा, शिक्षा, जलविद्युत् तथा निर्माण सबैभन्दा प्रभावित क्षेत्र हुन्। केन्द्रीय तथ्यांक विभागका अनुसार वास्तविक कुल गार्हस्थ्य उत्पादन वृद्धिदर आ.व. २०७१/७२ को ५.१ प्रतिशतको तुलनामा आधारभूत मूल्यमा ३.० प्रतिशतमा गिरावट हुने अनुमान छ।

समीक्ष वर्षमा कृषि तथा गैर-कृषि क्षेत्रको वृद्धिदर क्रमशः १.८७ प्रतिशत र ३.५८ प्रतिशत रहेको अनुमान छ। भूकम्पपश्चात् नेपाल सरकारद्वारा तयार गरिएको विपत्पछिको आवश्यकता पहिचान (Post Disaster Needs Assessment) प्रतिवेदन मार्फत भूकम्पबाट रु.७०६ अर्ब बराबरको क्षति भएको अनुमान गरेको छ। यसले नेपाली जनसंख्याको थप २.५ प्रतिशत देखि ३.५ प्रतिशत जनसंख्यालाई गरिबीको रेखामुनि धकल्नेछ, जसलाई संख्यामा हेर्ने हो भने ऋण्डै ७ लाख जना मानिसहरू गरिबीको रेखामुनिको जनसंख्यामा थपिने देखिन्छ।

वार्षिक औसत उपभोक्ता मुद्रास्फीतिदर २०७१ आषाढमासान्तको ९.१ प्रतिशतको वृद्धिको तुलनामा यस वर्षको सोही अवधिमा ७.२ प्रतिशत पुग्यो। अघिल्लो वर्ष रु.१२७ अर्ब १३ करोडको तुलनामा समीक्ष वर्षमा हालसम्मकै उच्च रु.१४४ अर्ब ८५ करोडको शोधनान्तर बचत हासिल भएको छ। वस्तु आयातमा कमी, विप्रेषण आप्रवाह तथा अनुदानमा वृद्धि लगायतका कारण समीक्ष वर्षमा चालु खाता रु.१०८ अर्ब ३२ करोडले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा रु.८९ अर्ब ७२ करोड रहेको थियो। आ.व. २०६६/६७ को शोधनान्तर बचत संकट पश्चात् देशले चालु खाताको अवस्थामा सुधारका लागि बहुमूल्य पहुँलो धातु र अन्य वस्तुहरूको पर्याप्त आयातमा कटौती गर्न विभिन्न सुधारात्मक उपायहरू अपनाएको छ। समीक्ष अवधिमा निजी क्षेत्रको विप्रेषण आप्रवाहमा १३.६ प्रतिशतले वृद्धि भई विप्रेषण रकम रु.६१७ अर्ब २८ करोड पुगेको कारण व्यापार घाटा पूर्तिमा सहयोग गरेको छ।

समीक्ष अवधिमा वस्तु निर्यात ७.३ प्रतिशतले घट्न गई रु. ८५ अर्ब ३२ करोड पुग्न गएको छ, जुन अघिल्लो वर्षमा १९.६ प्रतिशतले वृद्धि भई रु.९१ अर्ब ९९ करोड रहेको थियो। आ.व. २०७०/७१ मा १६.९ प्रतिशत वृद्धिको तुलनामा समीक्ष

अवधिमा भारततर्फको वस्तु निर्यातमा ६.३ प्रतिशतले घट्न गयो । यसैगरी अन्य देशहरूतर्फको वस्तु निर्यात अघिल्लो आ.व.को २३.९ प्रतिशतको तुलनामा समीक्ष अवधिमा ७.८ प्रतिशतले घट्न गयो ।

आ.व. २०७०/७१ मा २८.३ प्रतिशतले वृद्धि भई रु.७१४.३७ अर्ब पुगेको वस्तु आयातको तुलनामा समीक्ष अवधिमा ८.४ प्रतिशतको सामान्य वृद्धि भई रु. ७७४ अर्ब ६८ करोड पुग्यो । पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावट र सुन, सुपारी, कोइला, कच्चा भटमासको तेल आदिको आयातमा कमीका कारण आयातको वृद्धिमा ह्रास आएको हो । भारततर्फको आयात अघिल्लो आ.व. को ३०.२ प्रतिशतको वृद्धिको तुलनामा २.९ प्रतिशतले वृद्धि भयो । त्यसैगरी अन्य मुलुकतर्फको निर्यात अघिल्लो आ.व. को २८.२ प्रतिशतको तुलनामा समीक्ष अवधिमा १२.१ प्रतिशतले वृद्धि भयो । परिणामतः कुल व्यापार घाटा अघिल्लो आ.व. को २९.७ प्रतिशत वृद्धिको तुलनामा साधारण १०.८ प्रतिशतले मात्र वृद्धि भई रु.६८९ अर्ब ३७ करोड हुन पुग्यो । भारतसँगको व्यापार घाटा अघिल्लो आ.व. को ३२.४ प्रतिशत वृद्धिको तुलनामा समीक्ष अवधिमा ४.२ प्रतिशतले मात्र वृद्धि भयो । यसैगरी अन्य मुलुकहरूसँगको व्यापार घाटा समेत अघिल्लो आ.व. को २९.१ प्रतिशत वृद्धिको तुलनामा समीक्ष अवधिमा १६.५ प्रतिशतले मात्र वृद्धि भयो ।

अमेरिकी डलरमा कुल विदेशी विनिमय सञ्चिति २०७१ असारमासान्तको २३.६ प्रतिशत वृद्धिको तुलनामा १७.४ प्रतिशतले वृद्धि भई २०७२ असारमासान्तमा ८ अर्ब १५ करोड डलर पुगेको छ । आयातको प्रवृत्तिलाई आधार मान्दा विद्यमान विदेशी विनिमय सञ्चिति करिब १३ महिनाको वस्तु आयात र करिब ११.२ महिनाको वस्तु तथा सेवा आयातको लागि पर्याप्त रहेको छ ।

यद्यपि, चालु आर्थिक वर्षको प्रथम त्रैमासिक (२०७२ श्रावण १ देखि २०७२ असोजमासान्तसम्म) मा देशको राजनीतिक अवस्था नयाँ संविधान जारी भएसँगै अस्थिर रहेको छ । देशका विभिन्न भागहरू विशेषगरी सीमा क्षेत्रमा भएका विरोध, बन्द, धर्ना, प्रदर्शन तथा कर्फ्यू लगायतका कारण आर्थिक गतिविधि अत्यन्त न्यून रहेको छ । यसो हुँदाहुँदै पनि तपाईंहरूको बैंकले उचित मुनाफालाई निरन्तरता दिएको छ ।

बैंकिङ्ग उद्योग

वित्तीय संस्थाहरूलाई मजबुत पार्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था एक अर्कामा गाभ्ने, गाभ्ने तथा विलय हुने एवं एक बैंकले अर्को बैंक प्राप्त (एक्विजिसन) गर्ने क्रमले तीव्रता पाई बैंकिङ्ग उद्योग एकीकरणको चरणमा रहने क्रम जारी रह्यो । २०७२ असारमासान्तसम्ममा नेपाल राष्ट्र बैंकद्वारा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्थाको संख्या अघिल्लो वर्षको तुलनामा २०४ बाट १९३ मा झर्‍यो । हाल वाणिज्य बैंकहरूको संख्या ३० रहेको छ भने विकास बैंकहरू, वित्तीय कम्पनीहरू तथा लघुवित्त विकास बैंकहरूको संख्या क्रमशः ७६, ४८ र ३९ रहेको छ । वित्तीय सेवाहरूमा पहुँच वृद्धि गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाको शाखासंख्यामा वृद्धि भई अघिल्लो वर्षको ३४३० को तुलनामा २०७२ असारमासान्त सम्ममा ३८३८ पुग्यो । वाणिज्य बैंकहरूको शाखा अघिल्लो वर्षको १५४६ बाट वृद्धि भई २०७२ असारमासान्त सम्ममा १६६९ पुग्यो ।

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन २०७२ असारमासान्तमा २०.१ प्रतिशत (रु.२ खर्ब ८२ अर्ब ६ करोड) ले बढ्न गयो । अघिल्लो वर्ष उक्त निक्षेप परिचालन १८.४ प्रतिशत (रु.२ खर्ब १८ अर्ब ६८ करोड) ले वृद्धि भएको थियो । आ.व. २०७१/७२ मा वाणिज्य र विकास बैंकहरूको निक्षेप परिचालन क्रमशः २१.४ र १५.२ प्रतिशतले बढ्यो भने वित्त कम्पनीहरूको निक्षेप परिचालन ०.६ प्रतिशतले घट्यो । अघिल्लो आ.व. मा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूको निक्षेप परिचालन क्रमशः १७.८, २९.१ र ५.७ प्रतिशतले वृद्धि भएको थियो ।

बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी अघिल्लो आ.व. को १४.४ प्रतिशत (रु. १ खर्ब ६५ अर्ब ४८ करोड) को वृद्धिको तुलनामा समीक्ष वर्षमा १७.५ प्रतिशत (रु.२ खर्ब २९ अर्ब ३० करोड) ले वृद्धि भयो । वाणिज्य बैंकहरू, विकास बैंकहरू तथा वित्त कम्पनीहरूको कर्जा तथा लगानी क्रमशः १८.८ प्रतिशत, १३.५ प्रतिशत र ०.३ प्रतिशतले बढ्यो । निजी क्षेत्रतर्फको कर्जा अघिल्लो आ.व. को १८.७ प्रतिशत (रु.१ खर्ब ७६ अर्ब १४ करोड) वृद्धिको तुलनामा समीक्ष वर्षमा १९.८ प्रतिशत (रु. २ खर्ब २१ अर्ब ६१ करोड) ले वृद्धि भयो । निजी क्षेत्रमा प्रवाह भएको कर्जामध्ये वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको कर्जा क्रमशः २२ प्रतिशत, १६ प्रतिशत र ०.४ प्रतिशतले वृद्धि हुन गयो ।

२०७१ असारमा ०.०२ प्रतिशत कायम रहेको ९१ दिने ट्रेजरी बिल्सको भारतित औसत ब्याजदरमा वृद्धि भई २०७२ असारमा ०.१७३९ प्रतिशत पुगेको छ। वाणिज्य बैंकहरूको भारतित औसत अन्तर-बैंक ब्याजदर २०७१ असारमासान्तको ०.१६ प्रतिशतको तुलनामा २०७२ असारमासान्तमा वृद्धि भई १.०१ प्रतिशत कायम भएको र अन्य बैंक तथा वित्तीय संस्थाहरूको भारतित औसत अन्तर-बैंक ब्याजदर २०७१ असारमा २.४० प्रतिशत रहेकोमा २०७२ असारमा ३.८९ प्रतिशत पुगेको छ। प्रणालीमा अत्यधिक तरलता भएका कारण नेपाल राष्ट्र बैंकले “निक्षेप संकलन” नामको ९० दिने नयाँ वित्तीय उपकरण जारी गरी अत्यधिक तरलता व्यवस्थापन गर्न रु.४७६.८० अर्ब प्रशोचन गर्‍यो।

वाणिज्य बैंकहरूको भारतित औसत ब्याजदर अन्तर २०७२ असारमासान्तमा ४.६१ प्रतिशत पुग्यो। २०७२ असारमासान्तमा वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर २०७१ असारमासान्तको ८.३६ प्रतिशतको तुलनामा घट्न गई ७.८८ प्रतिशतमा झर्‍यो। बैंकको २०७२ असारमासान्तमा मासिक औसत ब्याजदर अन्तर स्वदेशी मुद्रामा (नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार गणना गरिएको) ५.४३ प्रतिशत रहेको थियो। २०७२ असारमासान्तमा बैंकको आधार ब्याजदर ७.७१ प्रतिशत रहेको थियो। जुन औद्योगिक औसत दरभन्दा उत्कृष्ट हो। यहाँहरूको बैंक प्रतिस्पर्धी नतिजा हासिल गर्ने क्रम जारी राख्न सफल भएको छ।

बैंकको व्यवसायलाई प्रभाव पार्ने समसामयिक घटनाक्रम भूकम्प र सरकारको नियम

विनाशकारी भूकम्प र त्यसपछिका मुख्य पराकम्पले भौतिक सम्पत्तिमा क्षति पुऱ्याएपश्चात् नेपाल सरकारले समीक्ष अवधिको अन्तिम चौमासिकमा अल्पकालिन रूपमा भवन निर्माणमा रोक लगायो। यसले कर्जा सुरक्षणका लागि राखिएका धितो सम्पत्तिको मूल्य तथा कर्जा (विशेषगरी घर कर्जा) प्रवाहमा समेत प्रभाव पर्न गयो।

असोजदेखि अवरुद्ध व्यापार/ श्रावणमा भएको आन्दोलन

चालु आर्थिक वर्षको पहिलो महिनादेखि देशको दक्षिण भागमा भएको हडतालका कारण कमजोर रहेको आर्थिक वृद्धि मुख्य नाकाहरूमा भएको सीमा अवरोधका कारण थप प्रभावित

भएको छ। अत्यावश्यक वस्तुहरू जस्तै खाद्यान्न, औषधि एवं पेट्रोलियम पदार्थको आयातमा अवरोधले जनजीवन कष्टकर भएको छ। त्यसैगरी इन्धन तथा कच्चा पदार्थको अभावका कारण विकास परियोजनाहरू समेत ठप्प हुन पुगे।

चालु आ.व. को प्रथम त्रैमासमा वस्तु निर्यातमा २५.४ प्रतिशतले उल्लेख्य कमी आई रु. १६ अर्ब ८१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २.३ प्रतिशतले घट्न गई रु. २२ अर्ब ५३ करोड पुगेको थियो।

चालु असहज परिस्थितिले गर्दा आर्थिक वर्ष २०७२/७३ को प्रथम त्रैमासमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात घटेको कारण समग्र निर्यातमा कमी भयो। भारततर्फको निर्यात अघिल्लो वर्षको सोही अवधिको ६.४ प्रतिशतको ह्रासको तुलनामा समीक्ष अवधिमा ३५.९ प्रतिशतले कमी आयो। खास गरी जिङ्ग शीट, लत्ताकपडा, जुस, पोलिष्टर यार्नलगायतका वस्तुहरूको निर्यातमा कमीका कारण भारततर्फको निर्यात घट्न गएको हो।

आर्थिक वर्ष २०७२/७३ को प्रथम त्रैमासमा कुल वस्तु आयात ३१.९ प्रतिशतले घटेर रु. १३० अर्ब ४९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २४.४ प्रतिशतले वृद्धि भई रु. १९१ अर्ब ७२ करोड पुगेको थियो। भारततर्फको आयात अघिल्लो वर्षको सोही अवधिको २२.८ प्रतिशत वृद्धिको तुलनामा आर्थिक वर्ष २०७२/७३ को प्रथम त्रैमासमा ३५.४ प्रतिशतले घट्यो।

पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूजा, एम.एस.बिलेट, औषधिलगायतका वस्तुहरूको आयातमा कमी आएको छ भने, रासायनिक मल, एम.एस. तार रड, कोल्ड रोल्ड सिट तथा तरकारीको आयातमा वृद्धि भएको छ। चीनबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिको ४०.१ प्रतिशत वृद्धिको तुलनामा समीक्ष अवधिमा १३.३ प्रतिशतले घट्यो। चीनबाट मेसीनरी पार्टपूजा, टेलिभिजन तथा पार्टपूजा, विद्युतीय सामग्रीलगायतका वस्तुहरूको आयातमा कमीका कारण चीनतर्फको आयात घट्न गएको हो। अन्य मुलुकतर्फको आयात समीक्ष अवधिमा ३२.२ प्रतिशतले घट्न गयो जुन अघिल्लो वर्षको सोही अवधिमा २१.५ प्रतिशतले वृद्धि भएको थियो। चाँदी, कच्चा भटमासको

तेल, खाने तेललगायतका वस्तुहरूको आयातमा कमी आएका कारण अन्य मुलुकतर्फको आयात घट्यो ।

अमेरिकी डलरमा चीनतर्फको आयात १८.९ प्रतिशतले कमि आई अमेरिकी डलर १९४.४ मिलियनमा पुग्यो जुन अघिल्लो वर्षको सोही अवधिमा ४३.२ प्रतिशतले वृद्धि भएको थियो । अन्य मुलुकतर्फको आयात अघिल्लो वर्षको सोही अवधिको २४ प्रतिशत वृद्धिको तुलनामा ३६.६ प्रतिशतले घट्न गई रु.२८९.६ मिलियन पुग्यो ।

४ वित्त कम्पनीहरू गाभिएर एक वाणिज्य बैंक, ४ विकास बैंक र एक वित्त कम्पनीमा परिणत भएका छन् । त्यसैगरी, समीक्ष अवधिमा एउटा वाणिज्य बैंकले दुईवटा वित्त कम्पनीहरू र एक विकास बैंकले अर्को एक विकास बैंक प्राप्ति (Acquisition) गरेको छ ।

असारमासान्त २०७१ र २०७२ मा बैंक तथा वित्तीय संस्थाहरूको विवरण देहायबमोजिम रहेको छ ।

| a\$ tyf lj Qlo ; :yfsj lsl; d | a\$ tyf lj Qlo ; :yfxzsfj; Wof | | a\$ tyf lj Qlo ; :yfxzsfj; zlvf ; Wof | |
|-------------------------------|--------------------------------|-------------------|---------------------------------------|-------------------|
| | c; f/df; flt @)&! | c; f/df; flt @)&@ | c; f/df; flt @)&! | c; f/df; flt @)&@ |
| वाणिज्य बैंक | ३० | ३० | १५४७ | १६७२ |
| विकास बैंक | ८४ | ७६ | ८१८ | ८०८ |
| वित्त कम्पनी | ५३ | ४८ | २३९ | २४२ |
| लघुवित्त विकास बैंक | ३३ | ३९ | ८२६ | १११६ |
| जम्मा | २०० | १९३ | ३४३० | ३८३८ |

आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीति र नियामक घोषणा

नेपाल राष्ट्र बैंकले १३ औं मौद्रिक नीति २०७२/७३ मार्फत बैंक तथा वित्तीय संस्थाहरूले कायम गर्नुपर्ने न्यूनतम चुक्ता पूँजी वृद्धि गरेको छ । यसअनुसार २०७४ असारमासान्तसम्म वाणिज्य बैंकहरूले चुक्ता पूँजी वृद्धि गरी रु.८ अर्ब, राष्ट्रिय स्तरका विकास बैंकहरूले रु.२ अर्ब ५० करोड, ४ देखि १० जिल्ला कार्यक्षेत्र भएका विकास बैंकहरूले रु.१ अर्ब २० करोड, १ देखि ३ जिल्ला कार्यक्षेत्र भएका विकास बैंकहरूले रु. ५० करोड चुक्ता पूँजी पुऱ्याउनुपर्नेछ । त्यसैगरी, राष्ट्रिय स्तरका र ४ देखि १० जिल्ला कार्यक्षेत्र भएका वित्त कम्पनीहरूले चुक्ता पूँजी रु.८० करोड एवम् १ देखि ३ जिल्ला कार्यक्षेत्र भएका वित्त कम्पनीहरूले रु. ४० करोड पुऱ्याउनुपर्ने भएको छ । साथै, बैंक तथा वित्तीय संस्थाहरूलाई एक-आपसमा गाभन-गाभिन र प्राप्ति गर्न थप प्रोत्साहन गरिएको छ ।

गाभने गाभिने तथा विलय/प्राप्ति

वित्तीय स्थायित्व सशक्तीकरणका लागि कार्यान्वयनमा ल्याइएको गाभने, गाभिने तथा प्राप्तिस्मबन्धी नीतिअनुसार आर्थिक वर्ष २०७१/७२ मा १ वाणिज्य बैंक, १० विकास बैंक

वित्तीय स्थायित्व सशक्तीकरणका लागि ल्याइएको गाभने तथा गाभिनेस्मबन्धी नीति जारी भएपश्चात् गाभने तथा गाभिन चाहने बैंक तथा वित्तीय संस्थाहरूको संख्यामा वृद्धि भएको छ । “बैंक तथा वित्तीय संस्था एक आपसमा गाभने वा गाभिनेस्मबन्धी विनियमावली, २०६८” लागु भएपश्चात् २०७२ असारमासान्तसम्ममा ८३ वटा बैंक तथा वित्तीय संस्थाहरू एकआपसमा गाभिई ३१ वटा बैंक तथा वित्तीय संस्थामा परिणत भएका छन् । समीक्ष अवधिमा २ वित्त कम्पनीहरूलाई एउटा वाणिज्य बैंकले प्राप्ति गरेको छ भने एउटा विकास बैंकलाई अर्को विकास बैंकले प्राप्ति गरेको छ ।

विपन्न वर्ग कर्जा र उत्पादनशील क्षेत्रमा कर्जा लगानी

उत्पादनशील क्षेत्र (कृषि, उर्जा, पर्यटन र साना तथा घरेलु उद्योग) तर्फ लगानी विस्तार गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई २०७२ असारमासान्तसम्ममा आफ्नो कुल कर्जा तथा सापटीको १२ प्रतिशत कृषि र उर्जा क्षेत्रमा गरी कुल कर्जा तथा सापटीको २० प्रतिशत उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने निर्देशन गरेको छ । यहाँहरूको बैंकले आ.व. २०७१/७२मा आफ्नो कुल कर्जा तथा सापटीको

२०.१० प्रतिशत अर्थात् रु.८ अर्ब १३ करोड ४० लाख उत्पादनशील क्षेत्रमा प्रवाह गरेको छ। त्यसैगरी, नेपाल राष्ट्र बैंकले २०७२/७३ को मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरूको विपन्न वर्ग कर्जा लगानीको अनुपात कुल कर्जा लगानीको ५.० प्रतिशतमा पुऱ्याएको छ। बैंकले विपन्न वर्ग कर्जा लगानी वृद्धि गरी रु.१ अर्ब ७९ करोड ६२ लाख पुऱ्याएको छ। आ.व. २०७१/७२ मा विपन्न वर्गमा कर्जा लगानी बैंकको कुल कर्जा तथा सापटीको ४.५६ प्रतिशत रह्यो जुन नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड अर्थात् ४.५ प्रतिशतभन्दा माथि रहेको छ।

नियामक घोषणा : लागू भएका/हुने क्रममा रहेका

- ▶ भूकम्प पीडितलाई २ प्रतिशत ब्याजदर सुविधामा आवास कर्जा उपलब्ध गराउनेसम्बन्धी व्यवस्था।
- ▶ अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी हाल विद्यमान क्रमशः ६ प्रतिशत र १२ प्रतिशतसम्बन्धी प्रावधानलाई निरन्तरता।
- ▶ बैंक दर ८ प्रतिशतबाट घटाएर ७ प्रतिशत।
- ▶ कर्जा तथा सापटीको दर प्रकाशित दरको १ प्रतिशतभन्दा घटी वा बढी गर्न नहुने।
- ▶ अत्यधिक तरलता व्यवस्थापन गर्न ९० दिने “निक्षेप संकलन” नामको उपकरणलाई निरन्तरता।
- ▶ देशव्यापी आन्दोलन तथा बन्दका बीच नेपाल राष्ट्र बैंकले ऋणीहरूलाई पुसमासान्तसम्म ब्याज/कर्जा भुक्तानी गर्न दिएको थप अवधि। नेपाल राष्ट्र बैंकले सूक्ष्म निगरानी कर्जा सापटीको लागि कायम गर्नुपर्ने २ प्रतिशत नोक्सानी व्यवस्था कायम गर्नुपर्ने म्यादलाई २०७२ चैत्रमासान्तसम्म लम्ब्याई बैंकहरूलाई सहज पारेको छ।

अन्य नियामक घोषणा : योजना/वितरण जारी हुन बाँकी

- ▶ न्यूनतम चुक्ता पूँजी रु. २० अर्बमा राष्ट्रिय स्तरको पूर्वाधार बैंक स्थापनाका लागि विदेशी लगानी गर्न अनुमति दिने नीति।
- ▶ निश्चित मापदण्डअनुसार बैंकहरूलाई Systemically Important Banks (SIBs) को रूपमा घोषणा गर्न।
- ▶ नयाँ बैंक तथा वित्तीय संस्था खोल्न इजाजत प्रदान गर्ने नीतिमा पुनरवलोकन।

- ▶ निक्षेपको बीमा गर्नुपर्ने हाल कायम रु. २ लाखको सीमालाई क्रमिक रूपमा वृद्धि गरी रु. ५ लाख पुऱ्याउने।
- ▶ बासेल-३ मा आधारित तरलता अनुगमन पद्धति लागू गर्ने।
- ▶ निश्चित रकमभन्दा माथिको कर्जाको अनिवार्य रूपमा Credit Rating गराउनुपर्ने व्यवस्था।
- ▶ सन् २०१७ सम्ममा Nepal Financial Reporting Standard (NFRS) लागू गर्नेसम्बन्धी विषय।

आ.व. २०७१/७२ को व्यावसायिक कार्य सम्पादनको समीक्षा

यहाँहरूको बैंकले उच्च लागत भएका थोक निक्षेपलाई कम लागत भएका चल्ती र बचत निक्षेपले प्रतिस्थापन गर्दै जाने सुभ्रुभ्रुपूर्ण रणनीति अंगीकार गरेको छ। यही क्रममा एक क्षेत्रीय संगठनको निक्षेप (अमेरीकी डलर) २०७१ असारमासान्तको रु.११ अर्ब २० करोड ९३ लाखबाट घटाएर २०७२ असारमासान्तमा रु.२ अर्ब ३१ करोड ५२ लाख कायम गरियो। त्यसैगरी स्वदेशी मुद्रा बचत अधिल्लो वर्षको रु.४३ अर्ब २८ करोड ३६ लाखको तुलनामा १३.९३ प्रतिशतले वृद्धि भई २०७२ असारमासान्तमा रु.४९ अर्ब ३१ करोड ३० लाख पुग्यो। कुल स्वदेशी निक्षेपमा चल्ती तथा बचत निक्षेपको अंश २०७१ असारमासान्तमा ४८.८६ प्रतिशत रहेकोमा २०७२ असारमासान्तमा ५४.४० प्रतिशत पुगेको छ। कर्जा वृद्धिलाई ध्यानमा राखी स्रोतहरूलाई परिचालन गरिएको र निक्षेपको लागत घटाउन एवं मुनाफा वृद्धि गर्न वर्षको सुरुवात देखिनै ५ प्रतिशत र सोभन्दा बढी ब्याजदर भएका रु. १३ अर्ब १८ करोड ८३ लाख उच्च लागतका निक्षेपलाई विवेकपूर्ण रूपमा व्यवस्थापन गरिएको छ।

कर्जातर्फ बैंकले कुल संभावित नोक्सानी व्यवस्था बाहेकका १३.३२ प्रतिशतको वृद्धि हासिल गर्‍यो। कर्जा लगानी पोर्टफोलियोमा वृद्धि गर्दा बैंकले सदैव कर्जाको गुणस्तरमा विशेष ध्यान दिने गरेको छ जसको परिणामस्वरूप २०७२ असारमासान्तमा कुल निष्क्रिय कर्जा २०७१ असारमासान्तको ०.२६ प्रतिशतबाट घटेर ०.१९ प्रतिशत र खुद निष्क्रिय कर्जा ०.०० प्रतिशत (देशकै सर्वोत्कृष्ट सूचकमध्ये एक र उद्योग औसत ३.३३ प्रतिशत भन्दा राम्रो) रहेको छ। मुलुकका सबैभन्दा प्रभावशाली र वित्तीय रूपले सशक्त बैंकहरूमध्ये एउटा अग्रणी बैंकको रूपमा स्थापित पहिचानलाई कायम राख्न बैंक सफल भएको छ।

दर्ता भएका निक्षेप खाताहरूको संख्या अघिल्लो वर्षको तुलनामा १०.३० प्रतिशतले वृद्धि भई ५६८,८५६ पुगेको छ। त्यसैगरी खुद कर्जा खाताहरूको संख्यासमेत आ.व. २०७१/७२ को अन्त्यसम्ममा ६.८४ प्रतिशतले वृद्धि भई १७,१७१ पुगेको छ।

बैंकले आ.व. २०७०/७१ मा आर्जन गरेको संचालन मुनाफा (कर्जा नोक्सानी व्यवस्थाअघिको) रु.१ अर्ब ४४ करोड १४ लाखको तुलनामा आ.व. २०७१/७२ मा रु. १ अर्ब ७४ करोड ६९ लाख संचालन मुनाफा आर्जन गर्न सफल भएको छ र कर्जाको गुणस्तरमा समेत सुधार भएको छ। यहाँहरूको बैंक बलियो पूँजी आधार कायम राख्नुको साथै निक्षेप तथा कर्जा ग्राहकहरूको संख्यासमेत उल्लेख्य रूपले विस्तार गर्न सफल भयो। प्रभावकारी अनुगमन एवं जोखिममा आधारित सुपरिवेक्षण विधि तथा संरचनाहरूमा सुधार भएको कारण यहाँहरूको बैंक सरोकारवालाहरूको उच्चतम विश्वास र भरोसा जित्न सफल भएको हो।

विशिष्ट समूहका ग्राहकहरूमा (१६ वर्षसम्मका बालबालिका तथा नारीहरूमा) लक्षित गरी उनीहरूमा बचत गर्ने बानी बसाल्न सहयोग पुऱ्याउने तथा कम लागतको निक्षेपको मात्रा वृद्धि गर्ने उद्देश्यले यहाँहरूको बैंकले सुलभ बचत खाताहरू जस्तै एनएसबिएल बाल बचत खाता, कर्णधार बचत खाता तथा नारी बचत खाताहरूको संचालनमा ल्याएको

छ। बैंकले सहज, विश्वासिलो र द्रुत तरिकाबाट स्टेट बैंक अफ इण्डियाको भारतबाहिर रहेका विभिन्न शाखा सञ्जाल तथा स्टेट बैंक अफ इण्डियासँग सम्बन्ध भएका एक्सचेन्ज हाउसेस् तथा विप्रेषण कम्पनीहरूमाफत विप्रेषण ल्याउनका लागि ग्लोबल लिन्क सर्विसेस (जिएलएस) नामको नयाँ विप्रेषण सेवा संचालनमा ल्याएको छ।

रिटेल बैकिङ्ग तर्फ

समीक्ष अवधिमा बैंकले उच्च स्थायित्व वा स्थिरता भएका रिटेल बैकिङ्ग तर्फ बढी ध्यान केन्द्रित गर्‍यो। आ.व. २०७१/७२ मा रिटेल निक्षेप तर्फ रु.१ अर्ब ८४ करोड ३९ लाख वृद्धि हासिल भई रु.२७ अर्ब ७१ करोड १८ लाख पुग्यो। यो वर्ष ५३,२४४ वटा नयाँ बचत खाता र ४५४८ वटा नयाँ चल्ती खाता खोलिए। कर्मचारीहरूको प्रभावकारी मार्केटिङ्ग प्रयास, उत्कृष्ट ग्राहक सेवा र वर्षौंदेखि परिचालित निक्षेप/कर्जा अभियानको फलस्वरूप यो वृद्धि हासिल भएको हो।

आ.व. २०७१/७२ मा रिटेल कर्जा तथा सापटीअन्तर्गत प्रवाहित कर्जा रकममा १७.२३ प्रतिशतले वार्षिक वृद्धि भई रु.१३ अर्ब १३ करोड ९१ लाख पुग्यो, जुन अघिल्लो वर्ष रु.११ अर्ब २० करोड ७३ लाख थियो। बैंकले लगानीको प्रतिफलमा सुधार गर्न रिटेल कर्जा तर्फ जस्तै भू.पू. कर्जा, शैक्षिक कर्जा, आवास कर्जा, अधिविकर्ष कर्जा आदिमा ध्यान केन्द्रित गर्‍यो। अनिश्चित

हाम्रो सफलताको मापन

कार्यसम्पादनसम्बन्धी महत्वपूर्ण मापदण्डहरूमा सुधार

(रु. करोडमा)

| क्र.सं. | विवरण | २०७०/७१ | २०७१/७२ | वृद्धि/घटि |
|---------|------------------------------------|---------|---------|------------|
| १ | खुद ब्याज आमदानी | १७४.५ | २०४.७५ | ३०.२५ |
| २ | संचालन मुनाफा | १३५.८५ | १६३.०३ | २०.०१ |
| ३ | खुद मुनाफा | ९२.३ | १०६.५४ | १४.२४ |
| ४ | कोषको लागत(प्रतिशतमा) | ३.९९ | ३.१७ | (०.८२) |
| ५ | आमदानीमा लागतको अनुपात (प्रतिशतमा) | ३९.७ | ३७.९४ | (१.७६) |
| ६ | खुद ब्याज अन्तर(मार्जिन) | ३.२९ | ३.७८ | ०.४९ |
| ७ | सम्पत्तिमा प्रतिफल (प्रतिशतमा) | १.५ | १.७ | ०.२ |
| ८ | प्रतिकर्मचारी भुनाफा | ०.१५ | ०.१८ | ०.०३ |
| ९ | कुल निष्क्रिय कर्जा रकम | ९.१२ | ७.४९ | (१.६३) |
| १० | निष्क्रिय कर्जा (प्रतिशतमा) | ०.२६ | ०.१९ | (०.०७) |
| ११ | आधारदर (प्रतिशतमा) | ८.७८ | ७.७१ | (१.०७) |

राजनीतिक अवस्था एवं सुस्त अर्थतन्त्र र बैकिङ्ग प्रणालीमा अत्यधिक तरलता हुँदाहुँदै पनि गुणस्तरीय व्यवसाय भित्राउन सफल भई बैंकले दुई अंकको वृद्धि हासिल गर्‍यो ।

कर्जा व्यवस्थापन

आफ्नो कर्जा लगानी पोर्टफोलियोमा वृद्धि गर्दा बैंकले सदैव कर्जाको गुणस्तरमा विशेष ध्यान दिने गरेको छ । यसकारण देशको समग्र अर्थतन्त्र प्रभावित भइरहेको समयमा समेत बैंकको सम्पत्तिको गुणस्तर उत्कृष्ट छ । यो वर्ष कर्जा लगानीमा १३.३२ प्रतिशतले वृद्धि भई कर्जा रकम रु.४० अर्ब ४७ करोड १९ लाख पुग्यो । अघिल्लो वर्ष १,११० कर्जा खाताहरू वृद्धि भएकोमा समीक्ष वर्षमा १,००६ नयाँ कर्जा खाताहरू थपिए । बैंकको मजबुत कर्जा मूल्याङ्कन र अनुगमन प्रणालीका कारण सम्पत्तिको गुणस्तरमा समेत सुधार आएको छ । बैंकको कर्जा व्यवस्थापन नीतिलाई नियमन निकाय नेपाल राष्ट्र बैंकले सरहना गरेको छ ।

साना तथा मझौला (एसएमई) व्यवसाय

सृजनशीलता र नवीनतम रोजगारीको सृजनाका लागि साना तथा मझौला (एसएमई) व्यवसाय कोसेढुङ्गा हो । राष्ट्रिय समृद्धिका लागि साना तथा मझौला (एसएमई) व्यवसायको महत्त्वलाई आत्मसात् गर्दै त्यस्ता व्यवसायलाई सहयोग पुऱ्याउने उद्देश्यले बैंकले छुट्टै साना तथा मझौला (एसएमई) कर्जा योजना “एसएमई कर्जा” बनाई प्रचलनमा ल्याएको छ । २०७२ आषाढमासान्तमा बैंकले एसएमईतर्फ वार्षिक ३६.२७ प्रतिशतले वृद्धि गरी रु.१ अर्ब ३५ करोड ८६ लाख कर्जा लगानी गर्‍यो ।

विपन्नवर्ग कर्जा

समीक्ष अवधिमा यहाँहरूको बैंकले विपन्नवर्ग कर्जा लगानीमा वृद्धि गरी रु.१ अर्ब ७९ करोड ६२ लाख विपन्न वर्गमा कर्जा प्रवाह गरेको छ । बैंकको विपन्नवर्ग कर्जा लगानी आ.व. २०७१/७२ का लागि नेपाल राष्ट्र बैंकले तोकेको कुल कर्जा तथा सापटीको न्यूनतम ४.५ प्रतिशतभन्दा बढी अर्थात् ४.५६ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति २०७२/७३ मार्फत वाणिज्य बैंकहरूले विपन्नवर्गमा प्रवाह गर्नुपर्ने कर्जा सीमालाई वृद्धि गरी ५ प्रतिशत पुऱ्याएको छ ।

खराब कर्जा व्यवस्थापन

खराब कर्जा व्यवस्थापनका सम्बन्धमा निवारक व्यवस्थापन र सुधारात्मक व्यवस्थापन गरी दुई खाले रणनीति अख्तियार गर्ने गरिएको छ । कर्जा कारोबार शुरु गर्दाकै समयमा ग्राहकको विश्वसनीयता स्थापित गर्ने कार्यमा विशेष जोड दिई ग्राहकको पहिचानसँग सम्बद्ध पर्याप्त विवरण लिने गरिएको छ । संभाव्य खराब कर्जाको पहिचान गर्न बैंकले मजबुत कर्जा मूल्याङ्कन तथा जोखिम व्यवस्थापन पद्धति लागु गरेको छ । खराब कर्जामा परिणत हुनुपूर्व नै खराब हुन सक्ने संकेत पहिचान हुने किसिमले खाताहरूको नियमित निगरानी गर्ने गरिएको छ । समीक्ष वर्षमा कुल खराब कर्जालाई ०.१९ प्रतिशत र खुद खराब कर्जालाई शून्य प्रतिशतमा भर्ना बैंक सफल भयो । त्यसैगरी खराब कर्जा खाताको संख्या पनि ६८ बाट भरी ६२ मा आइपुग्यो ।

नेपाल राष्ट्र बैंकले कर्जा/सापटको वर्गीकरणमा सूक्ष्म निगरानी कर्जासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ । सूक्ष्म निगरानी कर्जा/सापटअन्तर्गत हाल २ प्रतिशत नोक्सानी व्यवस्था कायम गर्नुपर्ने प्रावधान छ । एसएमई खाताको सूक्ष्म निगरानी र द्रुततर असूली प्रयासमार्फत बैंकले निष्क्रिय कर्जा तथा सूक्ष्म निगरानी कर्जामा कायम गर्नुपर्ने नोक्सानी व्यवस्था कम गर्न सफल भएको छ ।

कोषगार तथा लगानी

बजारमा रहको अधिक तरलताको अवस्थाले न्यून प्रतिफलको नकारात्मक प्रभावबाट बच्न गतिशील रणनीति अख्तियार गर्न सरोकारवालाहरूलाई बाध्य बनायो । कुल स्वदेशी निक्षेपमा सरकारी ऋणपत्र, ट्रेजरी बिल्स, निक्षेप संकलन (नेपाल राष्ट्र बैंकमा रहेको निक्षेप) र रिभर्स रिपोको अंश २०७१ असारमासान्तमा १३.८१ प्रतिशत अर्थात् रु.५ अर्ब ९७ करोड ६२ लाख रहेकोमा २०७२ असारमासान्तमा उक्त अंशको प्रतिशत घट्न गई ७.६० प्रतिशत अर्थात् रु.३ अर्ब ७४ करोड ६९ लाख हुनपुग्यो ।

बैंकमा तरलताको अवस्था सहज रहेको भएतापनि यसलाई निश्चित हदमा राख्न बैंकले प्रयत्न गरेको थियो । कुल निक्षेपमा तरल सम्पत्तिको अनुपात नेपाल राष्ट्र बैंकको २० प्रतिशतको मापदण्डभन्दा बढी अर्थात् २७.४५ प्रतिशत रहेको छ ।

बैंकले विदेशी विनिमय व्यवसायबाट आ.व.२०७०/७१ को रु.१० करोड ७८ लाखको तुलनामा आ.व.२०७१/७२ मा १०.८५ प्रतिशतको वृद्धि हासिल गरी रु.११ करोड ९५ लाख आम्दानी गर्‍यो ।

वित्तीय मलक

खुद ब्याज आम्दानी

यहाँहरूको बैंकको कुल ब्याज आम्दानी आ.व. २०७०/७१ मा रु.१ अर्ब ७४ करोड ५० लाख रहेकोमा आ.व. २०७१/७२ मा १७.३३ प्रतिशतको वृद्धि हासिल भई रु.२ अर्ब ४ करोड ७५ लाख पुग्यो ।

गैरब्याज आम्दानी

यहाँहरूको बैंकको गैरब्याज आम्दानी २०७०/७१ मा रु.६४ करोड ५५ लाख रहेकोमा आ.व. २०७१/७२ मा १८.९० प्रतिशतको वृद्धि हासिल भई रु.७६ करोड ७५ लाख पुग्यो ।

मुनाफा

आ.व. २०७०/७१ म रु. १ अर्ब ३५ करोड ८५ लाख संचालन मुनाफा हासिल भएकोमा आ.व. २०७१/७२ मा त्यसमा २०.०१ प्रतिशतले वृद्धि भई रु.१ अर्ब ६३ करोड ३ लाख संचालन मुनाफा हासिल गर्न बैंक सफल भयो । त्यसैगरी बैंकले आ.व. २०७०/७१ मा रु.९२ करोड २९ लाख खुद मुनाफा हासिल गरेकोमा आ.व. २०७१/७२ मा त्यसमा १५.४३ प्रतिशतले वृद्धि भई रु.१ अर्ब ६ लाख ५४ हजार खुद मुनाफा हासिल गर्‍यो ।

प्रमुख वित्तीय सूचकाङ्क

आ.व. २०७१/७२ मा बैंकको प्रतिशेयर आम्दानी रु.३४.८४ (प्रतिशेयर अंकित मूल्य रु.१००) रह्यो ।

शेयरको किताबी मूल्यसमेत वृद्धि भई रु.१८४.६२ पुगेको छ । विगत केही वर्षहरूदेखि बैंकले नियमित रूपमा बोनस शेयर जारी गरेका कारण बैंकको चुक्ता पूँजीको अंक बढ्न गएको अवस्थामा पनि शेयरको किताबी मूल्य बढाउन बैंक सफल भएको छ ।

समीक्ष अवधिमा बैंकको सम्पत्तिको प्रतिफलमा पनि सुधार भई १.५० प्रतिशतबाट बढी १.७० प्रतिशत पुगेको छ । त्यसैगरी

खुद ब्याज अन्तरमा समेत सुधार भई ३.२९ प्रतिशतबाट ३.७८ प्रतिशत पुगेको छ ।

यहाँहरूको बैंक उपलब्ध साधन र स्रोतको सही परिचालन गरी कर्जा लगानीमा रु.४ अर्ब ६९ करोड ९६ लाखको उल्लेख्य वृद्धि गर्न सफल भयो । विश्वव्यापी रूपमा मान्य अभ्यासअनुरूप कायम हुनुपर्ने स्वस्थ पूँजीगत आधारसमेतलाई कायम राख्दै कर्जा लगानीमा वृद्धि हासिल गर्न बैंक सफल भएको हो । २०७२ आषाढमासान्तमा बैंकको पूँजी पर्याप्तता अनुपात १४.०३ प्रतिशत कायम रहेबाट बैंकको सबल पूँजीगत आधार स्पष्ट हुन्छ । बैंकको उक्त पूँजी पर्याप्तता अनुपात नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम दर १० प्रतिशतभन्दा उल्लेख्य रूपमा बढी छ । त्यसैगरी २०७२ आषाढमासान्तमा बैंकको प्राथमिक पूँजी र कुल जोखिम भारित सम्पत्ति (टायर-१) को अनुपात ११.१८ प्रतिशत रह्यो, जुन नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम दर ६ प्रतिशतभन्दा निकै बढी हो ।

यहाँहरूको बैंकको पूँजीगत आधार सबैखाले सम्बद्ध एवं सम्भावित दवाव परीक्षण परिवेश विश्लेषणका लागि पर्याप्त हुनुका साथै समग्र जोखिमयुक्त कारोबारमा निहित प्रमुख जोखिमहरू वहन गर्न सक्षम छ । भविष्यप्रभावी परिवेशसमेतलाई उपयुक्त तवरले सम्बोधन गर्न र बैंकको निरन्तर प्रगतिका लागि आवश्यक थप व्यवसाय वृद्धि गर्नसमेत उक्त पूँजीगत आधारले पर्याप्त ठाउँ दिएको छ ।

संस्थागत नागरिक

आचारसंहिता

यहाँहरूको बैंकले संचालकसमितिका सबै सदस्यहरू, व्यवस्थापनटोली र सबै तहका कर्मचारीहरूले अनिवार्य रूपमा पालन गर्नुपर्ने गरी आचारसंहिताको तर्जुमा गरी कार्यान्वयन गरेको छ । यहाँहरूको बैंकले तर्जुमा गरेको उक्त आचारसंहिता सुशासन ऐनको भावना तथा संस्थागत सुशासनसम्बन्धी नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनको अनुकूल रहेको छ ।

आन्तरिक नियन्त्रणप्रणाली, अनुगमन तथा लेखापरीक्षण

यहाँहरूको बैंकले सुरक्षित र स्वच्छ, तवरले बैंक संचालन हुनसकोस् भन्ने कुरालाई सुनिश्चित गर्न स्वतन्त्र रूपमा कार्य

गर्न सक्ने गरी आन्तरिक लेखापरीक्षणप्रणाली तथा संरचना लागु गरेको छ। आन्तरिक लेखापरीक्षक सोभै बैंकको लेखापरीक्षणसमितिको मातहतमा रहेका छन्। निजवाट नेपाल राष्ट्र बैंकका विभिन्न निर्देशनहरूको पालना भए नभएको कुराको निगरानी राख्नेसमेतको जिम्मेवारी निर्वाह हुने गरेको छ। गैर कार्यकारी संचालकको नेतृत्वमा रहने बैंकको लेखापरीक्षणसमितिले बैंकको वित्तीय अवस्था, आन्तरिक नियन्त्रणप्रणालीको पर्याप्तता पुनरवलोकन गर्नुका साथै आन्तरिक लेखापरीक्षण प्रतिवेदनवाट प्राप्त सुझावका आधारमा आवश्यक निर्देशन जारी गर्ने गर्दछ।

यहाँहरूको बैंकले जोखिमकेन्द्रित आन्तरिक लेखापरीक्षण (आरएफआईए) प्रणाली अंगीकार गरी सफलतापूर्वक कार्यान्वयन गर्दै आएको छ। तदनुरूप बैंकको लेखापरीक्षण मार्गदर्शनमा १२ भिन्न प्रकारका लेखापरीक्षणसम्बन्धी क्षेत्रहरू किटान गरिएको छ। आरएफआईएअन्तर्गत जोखिमका आधारमा शाखाहरूलाई तीन समूहमा वर्गिकरण गरी विषयवस्तुको गम्भीरताका आधारमा लेखापरीक्षणको दायरामा ल्याउने गरिएको छ। अघिल्लो जोखिमकेन्द्रित आन्तरिक लेखापरीक्षणको क्रममा औल्याइएका कैफियतहरूको गम्भीरताका आधारमा शाखाहरूलाई वर्गिकरण गरी सोहीअनुरूप लेखापरीक्षणको समयवाधि निर्धारण गर्ने गरिन्छ। व्यवसाय संचालनसँग सम्बद्ध इकाइहरूको स्वयम् लेखापरीक्षण गर्ने परिपाटीसमेत थालनी गरिएको छ, जस अन्तर्गत कुनै इकाइको लेखापरीक्षण सम्बद्ध इकाइ आफैले गर्ने गर्दछ। यस्तो परिपाटीले क्षेत्रीय प्रबन्धक तथा व्यवस्थापनलाई व्यावसायिक इकाइहरूको कार्य संचालनसँग सम्बद्ध गुणात्मक मापदण्डहरूको प्रभावकारी सुपरिवेक्षणका लागि महत्वपूर्ण अनुगमन एवं नियन्त्रण औजार प्रदान गर्ने गरेको छ।

आन्तरिक लेखापरीक्षण विभागले आ.व. २०७१/७२ मा लेखापरीक्षणसमितिले स्वीकृत गरेको लेखापरीक्षण योजना बमोजिम सफलतापूर्वक ७० इकाइको (शाखा कार्यालय तथा विभागको) क्रमसँग लेखापरीक्षण गर्‍यो। आन्तरिक लेखापरीक्षकको अवलोकन अनुपालना गरीएको छ तथा आवश्यकता अनुसार सुधारात्मक कदमहरू चालिएका छन्।

जोखिम व्यवस्थापन

जोखिम न्यूनीकरण एवं नियन्त्रणका लागि बैंकमा एउटा स्वतन्त्र जोखिम अनुगमन संरचना विद्यमान रहेको छ। बैंकिङ्ग व्यवसायमा जहिले पनि जोखिम र प्रतिफलबीच टकराव हुने गर्दछ। जोखिम र प्रतिफल बीचको उत्कृष्ट सन्तुलनले नै बैंकको निरन्तरता र समृद्धि सुनिश्चित गर्दछ।

यहाँहरूको बैंकमा बैंकिङ्ग व्यवसायका विभिन्न क्षेत्रमा उत्पन्न हुन सक्ने सबैखाले जोखिमहरूको व्यवस्थापन तथा नियन्त्रणका लागि आन्तरिक पूँजी पर्याप्तता विश्लेषण प्रक्रिया मूल्याङ्कन समिति, सञ्चालन जोखिम व्यवस्थापन समिति, सम्पत्ति-दायित्व व्यवस्थापन समितिजस्ता विभिन्न जोखिम व्यवस्थापन समितिहरू क्रियाशील छन्। उक्त समितिहरूले बैंकिङ्ग व्यवसायका विविध क्षेत्रहरूको नीतिगत परिधिभित्र रही तदारुकताका साथ जोखिमको पहिचान, मूल्याङ्कन, न्यूनीकरण, नियन्त्रण तथा सुपरिवेक्षण गर्ने गर्दछन्। उक्त जोखिम व्यवस्थापन समितिहरूका साथसाथै लेखापरीक्षण समितिसमेत सम्मिलित संयन्त्रमार्फत सञ्चालकसमितिले जोखिम व्यवस्थापनसम्बन्धी कार्यहरूको लेखाजोखा गर्ने गर्दछ।

बैंकका विभिन्न जोखिम व्यवस्थापन समितिहरूको कार्यान्वयनलाई नेपाल राष्ट्र बैंकले २०७२/४/२५ को स्थलगत निरीक्षण प्रतिवेदनमार्फत प्रशंसा गरेको छ। उक्त प्रतिवेदनअनुसार बैंक व्यवस्थापन संचालन जोखिम व्यवस्थापनको लागि सचेत रहेको एवं प्रमुख संचालन अधिकृत (Chief Operating Officer) को संयोजकत्वमा जोखिम व्यवस्थापनका कार्यहरू प्रभावकारी तवरबाट सम्पादन गरिरहेको देखिन्छ। उक्त प्रतिवेदनअनुसार बैंकमा जोखिम व्यवस्थापन समितिहरूमा नीतिगत तथा प्रक्रियागत पक्षहरूमा सामूहिक तथा पारदर्शी रूपले आवधिक छलफल र निर्णय हुने गरेको हुँदा जोखिम व्यवस्थापनका कार्यहरू दक्षतापूर्वक सम्पादन भइरहेको औल्याइएको छ।

बैंकको ICAAP समितिले गरिरहेको कामकारवाहीको अवलोकन गर्दा बैंक व्यवस्थापन पूँजीको गुणात्मक र परिमाणात्मक पक्षहरूलाई समेत समावेश गरी बैंकका दैनिक कामकारवाहीहरू सम्पादन भइरहेको पाइयो भन्ने बेहोरा

समेत उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ। पूँजी गणना सम्बन्धमा जारी गरिएको Capital Adequacy Framework मा रहेको प्रावधानअनुसार नै कर्जा, बजार र संचालन जोखिमका लागि निर्देशानुसार पूँजी गणना गर्ने गरेको भन्नेसमेत प्रतिवेदनमा उल्लेख छ। बैंकमा पूँजीको स्तर सुदृढ गरी वित्तीय स्वास्थ्य मजबुत बनाउन बैंक व्यवस्थापन कटिबद्ध रहेको भनी बैंक व्यवस्थापनको उक्त प्रतिवेदनले प्रशंसासमेत गरेको छ।

यहाँहरूको बैंक बासेल-२ मा प्रवेश गरिसकेको हुँदा बैंकको पूँजी तथा जोखिम भारत सम्पत्तिको अनुपात सोही बासेल-२ को प्रावधानअनुसार निर्धारण गर्ने गरिएको छ। संचालनसँग सम्बद्ध जोखिमहरूको नियमित रूपमा मूल्याङ्कन गर्ने कार्यमा अझ बढी सहजता ल्याउने उद्देश्यले यहाँहरूको बैंक निकट भविष्यमै संचालन जोखिम व्यवस्थापन सोलुसननामक सफ्टवेयर प्रयोगमा ल्याउने सोचमा रहेको छ। संचालनसँग सम्बद्ध जोखिमहरू नियन्त्रण, निषेध तथा न्यूनिकरण गर्न बैंकले बृहत् जोखिम व्यवस्थापन मार्गदर्शन कार्यान्वयन गर्नुका साथै आफ्ना संचालक इकाइहरूलाई क्यास म्यानुवल, सूचनाप्रविधि म्यानुवल, फिनाकल जब कार्ड, टिएफसिपिसी म्यानुवल, कर्जा मूल्याङ्कन तथा प्रोसेसिङ्गसम्बन्धी निर्देशिका जस्ता विभिन्न खाले म्यानुवल तथा निर्देशिका जारी गरेको छ।

बैंकले प्रमुख जोखिम अधिकृतको नेतृत्वमा रहने गरी एकीकृत जोखिम व्यवस्थापन विभाग खडा गरेको छ, जसले बैंकको जोखिम व्यवस्थापन संरचनालाई अझ मजबुत बनाउनुको साथसाथै बैंकको व्यवसायमा भएका संभाव्य जोखिमहरू पहिचान, मूल्याङ्कन, अनुगमन र न्यूनिकरण गर्न सघाउ पुऱ्याएको छ।

स्टेट बैंक अफ इण्डियाको विदेशी सहायक कम्पनी भएका कारण यहाँहरूको बैंकले स्टेट बैंक अफ इण्डियाको समूहलाई जारी जोखिम व्यवस्थापन नीतिको समेत पालना गर्नुपर्ने हुन्छ। उक्त नीतिअनुसार हाम्रो प्रणाली र नियन्त्रणसमेत निरन्तर रूपमा अनुगमन भइरहेको हुन्छ। यहाँहरूको बैंकले गत वर्ष स्टेट बैंक अफ इण्डियाको लेखापरीक्षण र अनुगमन समूहले गरेको व्यवस्थापन लेखापरीक्षणमा A+ रेटिङ प्राप्त गर्‍यो।

सम्पत्ति तथा दायित्व व्यवस्थापन

सम्पत्ति तथा दायित्व समुचित व्यवस्थापनलाई सुनिश्चित गर्न बैंक सक्षम रहेको छ र बैंकले समयमै सम्पत्ति तथा दायित्व व्यवस्थापनको अवस्था पुनरवलोकन गर्ने गरेको छ। बजार जोखिमको प्रभावकारी व्यवस्थापनका लागि तरलता जोखिम र विदेशी विनिमय जोखिमसमेतलाई समेट्ने गरी सम्पत्ति तथा दायित्व व्यवस्थापनसम्बन्धी विस्तृत प्रणाली लागु गरिएको छ।

तरलता तथा ब्याजदरसम्बन्धी जोखिमलाई स्ट्रक्चरल लिक्विडिटी रिपोर्ट (एसएलआर) को माध्यमबाट मापन गर्ने गरिन्छ। विदेशी मुद्रामा रहेको सम्पत्ति र दायित्वसँग सम्बद्ध जोखिमलाई म्याचुरिटी एण्ड पोजिसन (म्याप) तथा सेन्सिटिभिटी टु इन्ट्रेस्ट रेट (एसआइआर) प्रतिवेदनको माध्यमबाट अनुगमन गर्ने गरिएको छ। १ दिनदेखि ९० दिनसम्मको समय अन्तरालमा तरलता अवस्थाको नियमित रूपमा अनुगमन गर्ने गरिएको छ।

बैंकको सम्पत्ति तथा दायित्व व्यवस्थापन नीति तथा लगानी नीतिले विभिन्न किसिमका तरलता तथा ब्याजदर जोखिमहरूको व्यवस्थापनका लागि लगानी सीमा निर्धारण गरिदिएको छ। तरलताको दैनिक व्यवस्थापनका लागि बैंकमा भित्रिने र बाहिरिने निक्षेपको दैनिक अनुगमन गर्ने पद्धतिको विकास गरिएको छ। समीक्ष वर्षमा तरलता, ब्याजदर तथा विदेशी विनिमयको अवस्थाको दबाव परीक्षणसमेत गरिएको थियो। एसएलआर प्रतिवेदन (Structural Liquidity Report) नियमित रूपमा तयार गरी अवस्थाको पुनरवलोकन गर्ने गरिएको छ। नेपाल राष्ट्र बैंकले तोकेबमोजिम बजार जोखिमको वस्तुस्थिति विश्लेषणसमेत गर्ने गरिएको छ।

कोर बैकिङ्ग सोलुसन (सिबिएस)

बैंकले फिनाकल नामको कोर बैकिङ्ग सोलुसन प्रयोग गर्दै आएको छ। उक्त सोलुसन सेवामुखी संरचना, प्रत्यक्ष प्रसारण क्षमता एवं इन्टरनेटमा आधारित प्रविधिले सुसज्जित हप्तामा सातै दिन र चौबिसै घण्टा तत्कालै काम कारोवारको हिसाब राख्ने सुविधायुक्त प्लेटफर्म हो। उक्त कोर बैकिङ्ग सोलुशनको माध्यमबाट बैंक एसएमएस बैकिङ्ग, मोबाइल वालेट, इन्टरनेट बैकिङ्ग, एटिएम कार्ड जस्ता थुप्रै महत्त्वपूर्ण सेवाहरू संचालनमा ल्याउन सफल भएको छ। यहाँहरूको बैंकले भर्खरै अक्टोबर

(आश्विन/कार्तिक) महिनामा सफलतापूर्वक आफ्नो कोर बैकिङ्ग सिस्टम अर्थात् फिनाकल (Finacle) साविकको ७.६.१ संस्करणबाट १०.२ मा स्तरोन्नति गरेको छ, र सुरक्षा व्यवस्था एवं डाटा प्रशोधनको गतिसमेतको आधारमा यो संस्करण पहिलेको संस्करणको तुलनामा अझ उच्च छ।

कार्ड सेवा

यहाँहरूको बैंकले भिसासँग सम्बद्ध विभिन्न डेबिट कार्ड सेवाहरू आफ्ना सेवाग्राहीहरूलाई उपलब्ध गराउँदै समय समयमा कार्डहरूको सुरक्षा विशेषता समेतमा स्तरोन्नति गर्दै आइरहेको छ। एटिएम (डेबिट कार्ड), भारत यात्रा कार्ड, विश्व यात्रा कार्ड जस्ता विविध प्रकारका कार्ड सेवा बैंकले उपलब्ध गराएको छ, र बैंकले उपलब्ध गराएका कार्डहरू इन्टरनेटमार्फत/अनलाईन किनमेल गर्दा कार्डको अनधिकृत प्रयोग रोक्ने थप सुरक्षित अर्थात् भिविभी (भिसाद्वारा प्रमाणित) हुन्। बैंकको विश्व यात्रा कार्ड चिपयुक्त कार्ड हो भने बाँकी दुई कार्ड अर्थात् एटिएम (डेबिट कार्ड) र भारत यात्रालाई चिपयुक्त कार्डमा परिणत गर्ने तयारी भइरहेको छ। बैंकले २०७२ आषाढमासान्तसम्ममा ४ लाख ८२ हजार कार्ड जारी गरेको छ, र कार्डको प्रयोग गर्ने ग्राहकहरूको संख्या ८४.७५ प्रतिशत रहेको छ।

एटिएम

बैंकले आफ्ना सेवाग्राहीलाई ३६५ दिनै बैकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यले देशभर ७८ वटा एटिएम जडान गरेको छ। आ.व. २०७१/७२ मा बैंकले बेसीशहर, रत्ननगर र फिदिम शाखामा गरी कुल ३ वटा नयाँ एटिएम जडान गरी आगामी दिनहरूमा समेत थप एटिएम जडान गर्ने योजना गरिँदैछ। यसका साथै बैंकले आफ्नो एटिएममा रकमान्तर गर्ने, एसएमएस एवं मोबाइल बैकिङ्ग सेवा लिने आवेदनलगायतका नविनतम सुविधाहरू थप गर्ने योजना रहेको छ। विभिन्न विदेशी कार्डवाहकहरूले समेत हाम्रो एटिएममार्फत न्यूनतम शुल्कमा कारोबार गर्न सक्छन्।

इन्टरनेट बैकिङ्ग

इन्टरनेट बैकिङ्गमार्फत यहाँहरूको बैंकले रकमान्तर गर्ने, खाता विवरण, सेवा खरिदसँग सम्बद्ध बिलको भुक्तानी गर्ने, आईआरसटिसी रेल्वे टिकटको अनलाइन टिकट बुकिङ्ग गर्ने

जस्ता सेवा प्रदान गरेको छ। ग्राहकहरूलाई इन्टरनेट बैकिङ्ग सेवामार्फत छिटो र भन्भटमुक्त बैकिङ्ग अनुभवका लागि जागरूक बनाउन एवं प्रोत्साहन गर्न बैंकले इन्टरनेट बैकिङ्ग अभियानसमेत सुचारु गरेको कारण इ-बैंकिङ्ग सेवाग्राहीहरूको संख्या अघिल्लो वर्षको तुलनामा २८.५९ प्रतिशतले वृद्धि भई ३३,८८४ पुगेको छ।

मोबाइल बैकिङ्ग

मोबाइल/एसएमएस बैकिङ्गअन्तर्गत ग्राहकरूले खाता मौज्जात हेर्ने, विनिमय दर तथा बैकिङ्ग समयको जानकारी लिने, खाता विवरण जाँच गर्ने, रकम पठाउने, विविध सेवाको बिल भुक्तानी गर्ने, कारोवारको सूचना लिने, हवाई टिकट बुक गर्ने जस्ता सेवाहरू प्राप्त गर्न सक्छन्। मोबाइल बैकिङ्ग सेवामा सुविधाहरू थप गर्ने, सेवालार्इ सहज, सुरक्षित तथा थप लोकप्रिय बनाउने बैंकको योजना रहेको छ। बैंकको मोबाइल बैकिङ्ग एप्लिकेसन बैंकको वेबसाइट तथा गुगल प्लेस्टोरबाट समेत निःशुल्क डाउनलोड गर्न सकिन्छ। २०७२ आषाढमासान्तसम्ममा ९५ हजारभन्दा बढी सेवाग्राहीहरूले मोबाइल बैकिङ्ग सेवा उपभोग गरेका छन् जुन अघिल्लो वर्षभन्दा २७ प्रतिशतले बढी हो।

सूचना प्रविधि तथा प्रणालीगत सुरक्षा

सूचनाप्रविधिमा आधारित सेवाहरूसँग सम्बद्ध चुनौती तथा जोखिमहरूको नियन्त्रण गर्ने उद्देश्यले बैंकले सूचना प्रविधि तथा सूचनाप्रणालीको सुरक्षासम्बन्धी विस्तृत प्रणाली विकसित गरेको छ। उक्त प्रणालीले ग्राहकहरूसँग सम्बद्ध सूचनाको गोप्यता तथा तथ्याङ्कको सुरक्षा एवं विपद् पुनःस्थापन केन्द्र (डिजास्टर रिभरी साइट) दुवैलाई बैंकभन्दा अलग्गै स्थानमा राखिएको छ। बैंकको कोर बैकिङ्ग प्रणालीसँग सम्बद्ध तथ्याङ्क केन्द्र (प्राथमिक तथ्याङ्क स्थल र विपद् पुनःस्थापन स्थल) ले अन्तर्राष्ट्रिय गुणस्तरको सूचना सुरक्षा व्यवस्थापन प्रणालीको रूपमा मान्यता प्राप्त गरेको छ। प्रत्येक बैकिङ्ग एप्लिकेसनमा प्रवेश नियन्त्रण (एक्सेस कन्ट्रोल), तथ्याङ्कको गोप्यता (डेटा इनक्रिप्शन) तथा प्रसारण (ट्रान्समिशन) जस्ता सम्बद्ध विशेषताहरू राखिएका एन्टी भाइरस सोलुसनबाट भाइरसबाट उत्पन्न चुनौती न्यूनिकरण गर्ने गरिएको छ। बैंकको सूचना सञ्जालमा अनधिकृत प्रवेश हुन नदिन पर्याप्त मात्रामा फायरवाल्स तथा इन्ट्रयुजन डिटेक्सन प्रणालीको विकास गरिएको छ।

सबै शाखा तथा कार्यालयका लागि विपद् पुनःस्थापन योजना तर्जुमा गरिएको छ। बैंकका कर्मचारी तथा ग्राहकहरूमा सूचना प्रविधिको सुरक्षासँग सम्बद्ध प्रावधानहरूको पालना हुने कुरालाई सुनिश्चित गर्न बैंकले विभिन्न कदमहरू चाले गरेको छ। सूचना प्रविधिको सुरक्षासम्बन्धी मार्गदर्शनसहितको विस्तृत पुस्तिका बैंकका सबै शाखा तथा कार्यालयहरूलाई उपलब्ध गराइएको छ।

ग्राहक सेवा

सरल प्रक्रिया तथा नवीनतम वितरण च्यानलको अवलम्बन गरी ग्राहकहरूलाई सर्वोत्कृष्ट सेवा प्रदान गर्ने कार्यलाई जारी राख्नु बैंकको प्रमुख प्राथमिकता हुनेछ। नवीनतम सेवा प्रदान गर्ने, कोर बैंकिङ्ग प्रविधिको भरपुर उपयोग गर्ने र ग्राहकहरूको आवश्यकताअनुरूप प्रमुख व्यावसायिक प्रक्रियाको पुनः तर्जुमा गर्नेलगायतका अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधाका माध्यमहरूले आफ्ना ग्राहकहरूको मन जित्न हामीलाई सघाउ पुऱ्याएका छन्।

आजका ग्राहकहरू आफ्नै प्रयासमा संचालन गर्न मिल्ने बैंकिङ्ग उपकरणहरूको आधारमा बैंकहरूको मूल्याङ्कन गरी छन्नौट गर्दछन्। ग्राहकहरू सम्भव भएसम्म नगद जम्मा गर्न, चेक भुक्तानी लिन, स्टेटमेण्ट लिन एवं आफ्ना जिज्ञासाहरू संबोधन गर्न बैंकमा उपस्थित भई घण्टासम्म लामो लाइनमा कुर्नु चाहँदैनन्। यी आवश्यकताहरू संबोधन गर्नका लागि यहाँहरूको बैंकले प्रविधिमा आधारित सेवाहरू जस्तै एटिएम, एसएमएस/मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग र जिज्ञासा तथा अनुरोधको प्रत्यक्ष संबोधन गर्ने प्रणाली प्रयोगमा ल्याएको छ।

संस्थागत सामाजिक उत्तरदायित्व

बैंकले संस्थागत नागरिक एवं समाजको एक अंगको हैसियतमा समाज तथा देशप्रतिको आफ्नो दायित्वलाई राम्रोसँग बुझेको छ। हरेक वर्ष बैंकले आफ्नो आम्दानीको केही मात्रा विभिन्न कार्यक्रममार्फत समाज एवं देशको उन्नतिको लागि योगदान गर्ने गरेको छ। मानव जीवनका प्रत्येक पाइलामा र विशेषगरी समाजका कमजोर र पिछ्छिडिएका वर्ग/सुविधाविमुखहरूलाई सहयोगको हात बढाउन बैंकले सदैव आफ्नो तत्परता देखाउँदै आएको छ। यस वर्ष सामाजिक जीवनका विभिन्न क्षेत्र जस्तै

प्राकृतिक विपत्ति, शिक्षा, खेलकुद आदिसँग सम्बद्ध विभिन्न व्यक्ति, समूह, संस्थाहरूलाई बैंकले एकलै वा अन्य संस्थाहरूसँगको सहकार्य/साभेदारीमा सहयोग गर्‍यो। यसबाहेक, बैंकले प्रधानमन्त्री दैवीप्रकोप कोषमा अनुदान/सहायता गर्‍यो र भूकम्प पीडितको राहत एवं पुर्नस्थापनाका लागि बढीभन्दा बढी रकम देशभित्र र बाहिरबाट संकलन गर्न पहल गर्‍यो।

संचालकसमितिमा परिवर्तन

एस.बि.आई. लाई प्रतिनिधित्व गर्ने संचालक श्री मृत्युञ्जय महापात्र स्टेट बैंक अफ इण्डियाको डिएमडि तथा सिआईओ हुनुभएपश्चात् उहाँको स्थानमा श्री सिद्धार्थ सेन गुप्ता, नायब प्रबन्ध संचालक, अन्तर्राष्ट्रिय बैंकिङ्ग (अर्थात् एस.बि.आई.को ३६ वटा देशमा रहेको अन्तर्राष्ट्रिय संचालनका इन्चार्ज) संचालक नियुक्त हुनुभएको छ। श्री मृत्युञ्जय महापात्रले एस.बि.आई.को सेवाबाट निवृत्त हुनुभएका अन्तर्राष्ट्रिय बैंकिङ्ग विभागका प्रमुख महाप्रबन्धक श्री आर. कार्तिकेयनलाई प्रतिस्थापन गर्नुभएको थियो। श्री सुजित कुमार वर्मा, प्रमुख महाप्रबन्धक, अन्तर्राष्ट्रिय बैंकिङ्ग समूह, एस.बि.आई.बाट संचालक नियुक्त हुनुभएको छ।

यस्तै, २०७१ माघ १४ गते सम्पन्न बैंकको २१ औं साधारणसभाले श्री निरञ्जन कुमार टिवरेवाला र श्री संजय कुमार सुरेकालाई सर्वसाधारण शेयरधनीको तर्फबाट संचालकमा निर्वाचित गरेको छ। बैंक संचालक समितिले श्री गोकुल राम थापाको स्थानमा श्री केशव राज आचार्यलाई विशेषज्ञ संचालकको रूपमा नियुक्त गरेको छ। त्यसैगरी, भर्खरै मात्र श्री अनुकूल भट्टनागरलाई एस.बि.आई.ले प्रबन्ध संचालकको रूपमा नियुक्त गरेको छ। यस अवसरमा संचालकसमितिको तर्फबाट श्री आर.कार्तिकेयन, श्री मृत्युञ्जय महापात्र, श्री गोकुल राम थापा, श्री मनोज कुमार अग्रवाल तथा निवर्तमान प्रबन्ध संचालक श्री आलोक कुमार शर्माले बैंकको कामकारवाहीलाई मार्गदर्शन गर्न आफ्नो कार्यकलमा पुऱ्याउनुभएको योगदानको उच्च प्रशंसा गर्दै श्री सिद्धार्थ सेनगुप्ता, श्री सुजित कुमार वर्मा, श्री निरञ्जन कुमार टिवरेवाला, श्री संजय कुमार सुरेका, श्री केशव राज आचार्य र श्री अनुकूल भट्टनागरलाई नवनियुक्त संचालकको रूपमा हार्दिक स्वागत गर्न चाहन्छु।

लेखापरीक्षकको नियुक्ति

२१औँ वार्षिक साधारणसभाले नियुक्त गरेबमोजिम मेशर्स पिएल श्रेष्ठ एण्ड कं., चार्टर्ड एकाउण्टेन्ट्सले आ.व. २०७१/७२ को लेखापरीक्षण गरे र निज लेखापरीक्षक पुनः नियुक्तको लागि योग्य छन्। यसैगरी, बैंकको लेखापरीक्षण समितिले आ.व. २०७२/७३ को लागि लेखापरीक्षकको रूपमा मेशर्स पिएल श्रेष्ठ एण्ड कं., चार्टर्ड एकाउण्टेन्ट्सलाई निरन्तरता दिन अर्थात् पुनः नियुक्तको लागि सिफारिस गर्ने निर्णय गरेको छ।

अन्य सूचना तथा जानकारी

कम्पनी ऐन, २०६३ को दफा १०९(४) बमोजिम संचालकको प्रतिवेदनमा उल्लेख गरिनुपर्ने विषयवस्तुहरूका अतिरिक्त धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०६५ को नियम २२(१) लगायत अन्य कानूनी प्रावधानहरूमा व्यवस्था भएबमोजिम अन्य आवश्यक विवरण तथा जानकारीहरूलाई यसै प्रतिवेदनको अनुसूचीको रूपमा राखिएको छ। साथै शेयरधनीहरूले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व वहन, संस्थागत सुशासन तथा जोखिम व्यवस्थापन एवं अन्य उपयोगी सूचनाहरू सम्बद्ध खण्डहरूमा वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणका साथै नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डमा आधारित रहि तयार पारिएको अनुसू

चालु वर्षको प्रगति प्रतिवेदन

(प्रथम त्रैमासिक, २०७२ असोजमासान्त)

२०७२ वैशाखको मुख्य भूकम्पपश्चात् विशेष गरी सीमा क्षेत्रमा निरन्तर रूपमा भइरहेको व्यापार अवरोध, धर्ना, बन्द, आन्दोलन र विरोधका कारण अर्थतन्त्रका गतिविधि न्यून भएको छ। यसो हुँदाहुँदै पनि हामी कार्य प्रगतिका प्रमुख सूचकांकहरूमा सन्तोषजनक वृद्धि हासिल गर्न सफल भएका छौं।

मुनाफाको आर्जन र बाँडफाँड

संचालकसमितिले आर्जित मुनाफालाई आ.व. २०७२ आषाढमासान्तसम्ममा देहायबमोजिम बाँडफाँडका लागि सिफारिस गरेको छ।

(रु. करोडमा)

| विवरण | २०७२ असोज मासान्तमा समाप्त भएको प्रथम त्रैमासिक (अपरिष्कृत) | २०७२ असार मासान्तमा समाप्त भएको अघिल्लो त्रैमासिक (परिष्कृत) | २०७१ असोज मासान्तमा समाप्त भएको अघिल्लो वर्षको प्रथम त्रैमासिक (अपरिष्कृत) | अघिल्लो वर्षको तुलनामा यस वर्षको प्रथम त्रैमासिकमा भएको वृद्धि (%) |
|--|--|--|---|---|
| १. कुल निक्षेप | ५,३९५.३५ | ५,१६२.८२ | ५,५०६.६६ | (२.०२) |
| २. स्वदेशी मुद्रा निक्षेप (माथि उल्लेखमध्ये) | ४,७५१.९१ | ४,४९३.२९ | ४,१९९.७५ | १३.१५ |
| ३. कर्जा तथा सापटी (खुद) | ३,९८५.४ | ३,९९७.९१ | ३,७२१.११ | ७.१० |
| ४. खुद व्याज आमदानी | ५६.७ | २०४.७४ | ४६.८६ | २१.०० |
| ५. संभावित नोक्सानी व्यवस्थाअघिको संचालन मुनाफा | ४६.५९ | १७४.६९ | ४२.१२ | १०.६१ |
| ६. संचालन मुनाफा | ४४.२६ | १६३.०३ | ३८.८३ | १३.९८ |
| ७. खुद नाफा | ३०.२ | १०६.५४ | २५.६२ | १७.८८ |
| ८. पूँजी/जोखिम भारित सम्पत्ति | १४.३३% | १४.०३% | १३.१८% | ८.७३ |
| ९. निष्क्रिय कर्जा/कुल कर्जा | ०.१८% | ०.१९% | ०.२३% | (२१.७४) |
| १०. कुल कर्जा नोक्सानी व्यवस्था/कुल निष्क्रिय कर्जा | ६५१.००% | ६५७.५९% | ५१७.२७% | २५.८५ |
| ११. कोष लागत (वार्षिक) | २.८७% | ३.१७% | ३.४२% | (१६.०८) |
| १२. कर्जा निक्षेप अनुपात (नेपाल राष्ट्र बैंकको निर्देशिकाबमोजिम) | ७४.८२% | ७८.५४% | ७८.१७% | (४.२९) |
| १३. आधार दर | ६.४७% | ७.७१% | ८.१७% | (२०.८१) |
| १४. सम्पत्तिमा प्रतिफल (वार्षिक) | १.९३% | १.७०% | १.६३% | १८.४० |

आदरणीय ग्राहकवर्ग, शेरधनी महानुभावहरू एवं समस्त जनसमुदायले बैंकलाई निरन्तर रूपमा सेवा प्रदान गर्ने अवसर प्रदान गर्नुभई विश्वास प्रकट गर्नुभएकोमा बैंकको संचालकसमिति त्यसको उच्च प्रशंसा गर्दै हार्दिक आभार प्रकट गर्दछ। यसैगरी वर्षभरि बैंकलाई अमूल्य सहयोग समर्थन एवं उचित मार्गदर्शन प्रदान गर्ने नेपाल सरकार, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्डलगायत अन्य सम्पूर्ण नियामक निकायहरूलाई समेत संचालकसमिति हार्दिक धन्यवाद ज्ञापन गर्दछ।

बैंकको समग्र विकास तथा प्रगतिका लागि आफ्ना कर्मचारीहरूले प्रदर्शन गरेको कामप्रतिको प्रतिबद्धता, लगनशीलता र समपर्णको समेत संचालकसमिति उच्च प्रशंसा गर्दछ।

संचालकसमितिको तर्फबाट
हसना शर्मा
अध्यक्ष
२०७२/१०/२४
काठमाडौं

कम्पनी ऐन, २०६३ को दफा १०८(४) बमोजिमको थप विवरण

- क) समीक्ष वर्षमा बैंकद्वारा कुनै शेयरहरू जफत भएको छैन ।
- ख) बैंकले आर्थिक वर्ष २०७१/७२ मा सम्पन्न गरेका प्रमुख कारोबारहरू र त्यस अवधिमा कम्पनीको कारोबारमा आएको कुनै महत्त्वपूर्ण परिवर्तनः
बैंकले आफ्नो प्रबन्धपत्र तथा नियमावलीमा उल्लिखित उद्देश्य एवं कार्यहरूअनुरूप नै आफ्नो कारोबार सम्पन्न गरेको थियो र बैंकको कार्यप्रगतिको भ्रूलक संचालकसमितिको प्रतिवेदनमा उल्लेख गरिसकिएको छ । समीक्ष वर्षमा बैंकले सम्पन्न गरेको कारोबारको प्रकृतिमा कुनै खास परिवर्तन आएको थिएन ।
- ग) कम्पनी ऐन २०६३ ले गरेको न्यवस्थाअनुरूप समीक्ष वर्षमा कम्पनीका आधारभूत शेयरधनीहरूबाट कुनै जानकारी प्राप्त भएको छैन ।
- घ) समीक्ष आर्थिक वर्षमा कम्पनीका सञ्चालक तथा प्रमुख पदाधिकारीहरूले बैंकको कुनै शेयर लिएको जानकारी बैंकलाई प्राप्त भएको छैन । साथै प्रचलित कानूनको विपरीत हुने गरी निजहरूबाट बैंकको शेयरसम्बन्धमा कुनै कारोबारसमेत भएको छैन ।
- ङ) गत आर्थिक वर्ष २०७१/७२ मा बैंकसँग सम्बद्ध सम्भौताहरूमा कुनै संचालक तथा निजको नजिकको नातेदारको न्यक्तिगत स्वार्थ रहेको बारेमा कुनै जानकारी प्राप्त भएको छैन ।
- च) बैंकले हालसम्म आफ्नो कुनै पनि शेयर आफैँले खरिद गरेको छैन ।
- छ) विगत आर्थिक वर्षको कुल न्यवस्थापनखर्चको विवरणः

| क्र. सं. | विवरण | रकम (रु.) |
|----------|------------------|----------------|
| १ | कर्मचारी खर्च | ५५,२२,३९,४६७/- |
| २ | अन्य संचालन खर्च | ५९,५७,९३,२८२/- |

ज) लेखापरीक्षणसमिति

| क्र. सं. | नाम | पद |
|----------|---|------------|
| १) | श्री संजय कुमार सुरेका, सर्वसाधारण शेयरधनीका तर्फबाट निर्वाचित संचालक | अध्यक्ष |
| २) | श्री केशव राज आचार्य, विशेषज्ञ संचालक | सदस्य |
| ३) | श्री लेखनाथ पोखरेल, आन्तरिक लेखापरीक्षक | सदस्य-सचिव |

समीक्ष आ.व. मा लेखापरीक्षणसमितिमा संलग्न पदाधिकारीहरूः

- ✦ आ.व. २०७१/७२ मा सम्पन्न भएको समितिको बैठक संख्या - १९ (उन्नाइस)
- ✦ समितिका सदस्यलाई भुक्तानी दिइएको बैठकभत्ता :
 - ▶ एस.वि.आई. का संचालकबाहेक अरू संचालकहरूलाई - रु.३,२८,०००/-
 - ▶ एस.वि.आई. लाई प्रतिनिधित्व गर्ने संचालकलाई - शून्य ।
- ✦ लेखापरीक्षणसमितिले गरेका कार्यहरू
 - ▶ बैंकको त्रैमासिक विवरणको पुनरवलोकन गरी समितिमा पेश गर्ने ।
 - ▶ बैंकको आन्तरिक लेखापरीक्षण विभागले गरेका कार्यहरूको सुपरिवेक्षण ।
 - ▶ बैंक संचालकका विभिन्न क्षेत्रहरूसँग सम्बद्ध आन्तरिक नियन्त्रण कार्यहरूको पुनरवलोकन ।
 - ▶ आन्तरिक लेखापरीक्षण कार्यक्रम तर्जुमा ।
 - ▶ लेखापरीक्षक तथा नेपाल राष्ट्र बैंकको निरीक्षण टोलीबाट दिइएका सुझावहरूको कार्यान्वयन स्थितिको पुनरवलोकन ।
 - ▶ लेखापरीक्षकको नियुक्तिका लागि साधारणसभामा नाम सिफारिस गर्ने ।
 - ▶ संचालकसमितिसमक्ष पेश गरिने वित्तीय विवरणहरू ठिक दुरुस्त रहे-नरहेको सुनिश्चित गर्ने ।
 - ▶ नोस्ट्रो खाताहरूको अवस्थाको पुनरवलोकन गर्ने ।

भ) कुनै पनि संचालक, प्रबन्धसंचालक, कार्यकारी प्रमुख, बैंकका आधारभूत शेयरधनी वा निजको नजिकका नातेदार वा निज संलग्न रहेको फर्म, कम्पनी वा संगठित संस्थाको बैंकलाई बुझाउन बाँकी रकमसम्बन्धी विवरण:

कुनैपनि बहालवाला संचालकबाट बैंकलाई बुझाउन बाँकी रकम नभएको ।

नेपाल राष्ट्र बैंकले २०७१/९/२५ सम्म बहाल रहनुभएका यस बैंकका पूर्व संचालक श्री एम.के.अग्रवालको लागि बैंकले वेहोरेका केहि खर्च असुल गर्न निर्देशन गरेको । नेपाल राष्ट्र बैंकबाट निर्देशन भएबमोजिमको रकम जम्मा गर्न यस बैंकको २०७२/३/३१ र २०७२/४/१२ को पत्रमार्फत श्री एम.के. अग्रवाललाई जानकारी गराइएको ।

श्री एम.के.अग्रवालले संचालकसमितिको बैठकमा उपस्थित भएबापत निजको लागि बैंकले खर्च गरेको रकम माग गरेको यस बैंकको पत्र तथा नेपाल राष्ट्र बैंकको निर्देशन बदर गर्न माग राखी सम्मानित पुनरावेदन अदालतमा उत्प्रेषणयुक्त परमादेशको रिट निवेदन दर्ता गराउनुभएकोमा २०७२/९/२२ मा उक्त मुद्दामा अन्तिम सुनुवाइ हुँदा निज एम.के. अग्रवालको पक्षमा फैसला भएको । लिखित फैसला प्राप्त हुन बाँकी ।

ज) बैंकका सञ्चालक, प्रबन्धसंचालक तथा पदाधिकारीहरूलाई पारिश्रमिक, भत्ता तथा सुविधाको रूपमा तल लेखिएअनुसारको रकम भुक्तानी गरिएको थियो :

१) संचालकसमितिका सदस्यहरूको भत्ता/सुविधा :

आर्थिक वर्ष २०७०/७१ मा बैंकका संचालकसमितिका सदस्यहरूलाई विभिन्न बैठकहरूका लागि बैठकभत्ता/सुविधाबापत जम्मा रु.१०,५२,५००/- भुक्तानी भएको थियो । जसमा रु.४,९२,०००/- लेखा परीक्षण समिति र जोखिम व्यवस्थापन समितिका बैठकभत्ताबापत भुक्तानी भएको थियो ।

(संचालकसमितिको अध्यक्षलाई रु.१२,५००/- प्रतिबैठक एवं अन्य संचालकलाई रु.१०,०००/- प्रतिबैठकका दरले)

२) प्रबन्धसंचालक तथा अन्य पदाधिकारीहरू :

क) समीक्ष वर्षमा प्रबन्धसंचालक र भारतबाट खटिई आएका पदाधिकारीहरू (एस.बि.आई. ले खटाएको व्यवस्थापनटोली) लाई निजहरूको आवासभाडा, औषधोपचार खर्च तथा भुक्तानीयोग्य भत्ता तथा खर्चबापत रु.५८,९६,९५४/- भुक्तानी गर्नुका अतिरिक्त कुनै पारिश्रमिक दिइएको थिएन । निजहरूको पारिश्रमिक तथा भत्ता प्राविधिक सेवा सम्झौताबमोजिम एस.बि.आई., भारतले नै बेहोर्ने गर्दछ ।

ख) अन्य पदाधिकारीहरू : बैंकका अन्य पदाधिकारीहरूलाई पारिश्रमिक, भत्ता तथा सुविधाबापत जम्मा रु.५५,२२,३१,४६७/- भुक्तानी गरिएको थियो ।

ट) शेयरधनीहरूले बुझिलिन बाँकी रहेको लाभांशको रकम :

२०७१ आषाढमासान्तसम्ममा बैंकका शेयरधनीहरूको तल उल्लिखित आर्थिक वर्षहरूको लाभांश बुझिलिन बाँकी रहेको थियो:

| आर्थिक वर्ष | रकम रु. |
|------------------|----------------|
| २०५२/५३ | २,६३,०००/ |
| २०५३/५४ | २,४८,२००/ |
| २०५४/५५ | २,८३,४००/ |
| २०५५/५६, २०५६/५७ | ४,३१,७५०/ |
| २०५९/६० | ५,७५,०६९/२० |
| २०६२/६३ | ५,३६,२७५/ |
| २०६३/६४ | ८,८२,२१७/५० |
| २०६६/६७ | १४,३१,२५२/९५ |
| २०६७/६८ | १७,४५,२७५/४० |
| २०६८/६९ | २४,२५,३४२/११ |
| २०६९/७० | ५६,८४,८२०/८५ |
| २०७०/७१ | १,२९,०८,२०८/४६ |
| sh | |

- ठ) कम्पनी ऐन, २०६३ को दफा १४१ मा न्यवस्था भएअनुरूप बैकले समीक्ष आर्थिक वर्षमा कुनै सम्पत्ति खरिद गरेको छैन ।
- ड) कम्पनी ऐन, २०६३ को दफा १०५ मा न्यवस्था भएअनुरूप बैकले समीक्ष आर्थिक वर्षमा आफ्ना सम्बद्ध कम्पनीसँग कुनै कारोबार गरेको छैन ।
- ढ) अन्य विवरणः
- क) कम्पनी ऐन, २०६३ को दफा ८१ बमोजिम कम्पनीका सञ्चालक, पदाधिकारी वा शेयरधनीले कार्यालयमा जरिवाना तिरेको विवरणः
कम्पनीका सञ्चालक, पदाधिकारी वा शेयरधनीलाई कम्पनी रजिष्ट्रार कार्यालयबाट कुनैपनि रकम जरिवाना भएको छैन । २१औं वार्षिक साधारणसभा समयमै सम्पन्न हुन नसकी कार्यालयमा बुझाउन पर्ने विवरण, सूचना वा जानकारीसमेत पेश हुन नसकेको कारण बैकले कम्पनी रजिष्ट्रार कार्यालयलाई रु.१५,०००/- बुझाएको थियो ।
- ख) संचालक वा पदाधिकारीको नजिकको नातेदार, कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्ड वा अन्य कुनै नियमनकारी निकायमा कम्तीमा अधिकृत तहमा कार्यरत रहेको सम्बन्धमा कम्पनी निर्देशिकाको दफा ४५ बमोजिमको विवरणः

| क्र.सं. | संचालक तथा पदाधिकारीको नाम | नजिकको नातेदारको विवरण | | | |
|---------|----------------------------|------------------------|-------|-------------------|-------------------------------|
| | | नाम | नाता | नियमन निकाय | पद |
| क. | संचालक | कोही नभएको | | | |
| ख. | पदाधिकारीको नाम | | | | |
| १. | श्री मनोज गौतम | श्री भीम प्रसाद गौतम | काका | | सहायक निर्देशक |
| २. | श्री रविन घिमिरे | श्री राजन दाहाल | मामा | नेपाल राष्ट्र बैक | सहायक निर्देशक उप निर्देशक |
| | | श्री श्याम कुमार दाहाल | | | |
| ३. | श्री स्मृति गौतम | श्री सीता घिमिरे | माइजू | | निर्देशक |

स्थान : काठमाडौं ।

हसना शर्मा
अध्यक्ष

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०६५ को नियम २२ को उपनियम (१) सँग सम्बन्धित

१. संचालक समितिको प्रतिवेदन : वार्षिक प्रतिवेदनमा संलग्न गरिएको ।
 २. लेखापरीक्षकको प्रतिवेदन : वार्षिक प्रतिवेदनमा संलग्न गरिएको ।
 ३. लेखापरीक्षण भएको वित्तीय विवरण : वार्षिक प्रतिवेदनमा संलग्न गरिएको ।
 ४. कानुनी कारवाही सम्बन्धी विवरण :
 - (क) संगठित संस्थाले वा संस्थाको विरुद्ध कुनै मुद्दा दायर भएको भए:
 - अ) यस बैंक विरुद्ध कर्जा/निष्क्रिय कर्जा तथा अन्य साधारण विषयमा ५ वटा मुद्दाहरू दर्ता भएका छन् ।
 - बैंकको सेवा निवृत्त ४ जना कर्मचारीहरूले निवृत्ती पश्चात् लागु भएको तलब सुविधा लगायत निवृत्तीभरण सुविधा अर्न्तगतको थप रकम भुक्तानीको माग राखी परमादेशको माग सहित पुनरावेदन अदालत पाटन समक्ष रिट निवेदन दर्ता गरेका थिए । रिट निवेदन मार्फत भुक्तानी माग गरिएको रकम रु १८,९६,०९१।५२ मिति २०७१/०६/२९ (१५/१०/२०१४) को फैसलाले बैंकले उक्त रकम भुक्तानी गर्नुपर्ने ठहर गरेको छ । बैंक समक्ष पुनरावेदन म्याद २०७२/०२/२२ मा प्राप्त भएकोमा बैंकले मिति २०७२/०३/२४ मा सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन अदालतको फैसला खारेजीको माग राखी पुनरावेदन पत्र दर्ता गरेको छ ।
 - अनुशासनात्मक कारवाही गरी बैंकको सेवाबाट हटाइएका एक कर्मचारीले सेवामा पुर्नवहालीको माग राखी उत्प्रेषणयुक्त परमादेशको माग सहित सर्वोच्च अदालत समक्ष रिट निवेदन दर्ता गरेका छन् । उक्त रिट निवेदनको म्याद बैंक समक्ष मिति २०७१/११/०६ मा प्राप्त भएकोमा बैंकले प्रतिउत्तर दर्ता गरी हाल उक्त विषय आदालतमा विचाराधिन रहेको छ ।
 - आ) ऋण/कर्जा असुलीका लागि बैंकले जिल्ला अदालत/ऋण असुली न्यायाधिकरणमा कुनै मुद्दा दायर गरेको छैन ।
 - (ख) संगठित संस्थाको संस्थापक वा संचालकले वा संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको भए:
 - बैंकले यस सम्बन्धमा हालसम्म कुनै जानकारी प्राप्त नगरेको ।
 - (ग) कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको भए :
 - बैंकले यस सम्बन्धमा हालसम्म कुनै जानकारी प्राप्त नगरेको ।
५. संगठित संस्थाको शेयर कारोबार तथा प्रगतिको विश्लेषण :
 - (क) धितोपत्र बजारमा भएको संगठित संस्थाको शेयरको कारोबार सम्बन्धमा न्यवस्थापनको धारणा:

नेपाल स्टक एक्सचेन्ज नेपाल धितोपत्र बोर्डको सुपरिवेक्षणमा संचालित भएको हुनाले यस सम्बन्धमा व्यवस्थापनको कुनै धारणा नभएको ।
 - (ख) गत वर्षको प्रत्येक त्रैमासिक अवधिमा संगठित संस्थाको शेयरको अधिकतम, न्यूनतम र अन्तिम मूल्यका साथै कुल कारोबार शेयर संख्या र कारोबार दिन ।

| त्रैमासिक | शेयरको अधिकतम मूल्य | शेयरको न्यूनतम मूल्य | शेयरको अन्तिम मूल्य | कुल कारोबार शेयर संख्या | कुल कारोबार दिन |
|------------------------------|---------------------|----------------------|---------------------|-------------------------|-----------------|
| प्रथम त्रैमास (२०७१, असोज) | १३३८ | ९३६ | ९९२ | १८९७४५ | ५४ |
| दोस्रो त्रैमास (२०७१, पौष) | १०६९ | ८७९ | ९५० | २१२८६३ | ५८ |
| तेस्रो त्रैमास (२०७१, चैत्र) | १००९ | ८९० | ९०१ | १०५५६२ | ५५ |
| चौथो त्रैमास (२०७२, आषाढ) | ९४६ | ७४० | ८८७ | १३३२४३ | ४५ |

६. समस्या तथा चुनौति :

(क) समस्या तथा चुनौति

(१) आन्तरिक :- नभएको ।

(२) बाह्य :

- बजारमा रहेको अस्थिर तरलताले मूल्यमा निम्त्याएको प्रतिस्पर्धा तथा त्यसले व्याज अन्तरमा परेको दवाव ।
- विद्युत/पावर कटौती जस्ता कारणहरूले खासगरी उत्पादनशिल क्षेत्रमा कर्जा वृद्धि गर्न असर गर्ने तत्वहरू ।

(ख) त्यस्तो समस्या तथा चुनौती समाधान गर्न व्यवस्थापनले अवलम्बन गरेको रणनीति :

- सम्पत्ती तथा दायित्व व्यवस्थापनमा सुधार
- राम्रा कर्जा ग्राहकको खोजि
- कार्यक्षमता विस्तारको लागि नियमित आन्तरिक तालिम
- सुमधुर औद्योगिक सम्बन्ध

७. संस्थागत सुशासन :

- शुशासन सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट जारी गरिएका परिपत्र, निर्देशनहरूलाई पूर्ण रुपमा पालना गरिएको छ ।
- बैंक संचालनको विभिन्न क्षेत्रमा भएको प्रगतिको समिक्षा गर्न केन्द्रिय व्यवस्थापन समिति, संचालन जोखिम व्यवस्थापन समिति, बजार जोखिम व्यवस्थापन समिति, खराव कर्जा जोखिम व्यवस्थापन समिति, कर्जा जोखिम व्यवस्थापन समिति, गैह्र बैंकिङ्ग सम्पत्ति व्यवस्थापन समितिको तथा जोखिम व्यवस्थापन समितिको बैठक नियमित रुपमा हुने गरेको ।
- बैंकको आन्तरिक लेखापरिक्षण विभागलाई शशक्त पारिएको ।
- संचालक समिति र अन्य समिति (लेखापरीक्षण समिति तथा जोखिम व्यवस्थापन समिति) को बैठक नियमित रुपमा हुने गरेको ।
- सम्पत्ति तथा दायित्व र जोखिम व्यवस्थापन सम्बन्धि समिति (संचालन, कर्जा र बजार) का बैठक नियमित रुपमा हुने गरेको ।
- संचालक तथा कर्मचारीका लागि आचार संहिता लागु गरिएको ।

८. नियम २२ को उपनियम (५) सँग सम्बन्धित विशेष घटना वा परिस्थिति सम्बन्धी विवरण आर्थिक वर्षको अवधिमा उल्लेख भए अनुसारको विशेष घटना वा परिस्थिति सृजित भएको भए निम्न विवरणहरू समावेश गर्ने:

| विशेष घटना वा परिस्थिति सृजित मिति | विशेष घटना वा परिस्थिति | विशेष घटना वा परिस्थितिको विवरण | धितोपत्र बोर्डमा सूचित गरेको मिति |
|------------------------------------|---|--|-----------------------------------|
| २०७९/०८/०७ | लाभाशं घोषणा | मिति २०७९/०८/०७ मा बसेको संचालक समितिको ३७०औं बैठकले ९५% वोनश शेयर तथा ७% नगद लाभाशं वितरण गर्ने पस्ताव २९औं वार्षिक साधारणसभामा पेश गर्ने निर्णय । | २०७९/०८/०८ |
| २०७९/०९/२६ | सर्वसाधारण शेयरधनीलाई प्रतिनिधित्व गर्ने २ जना संचालकको कार्यकाल पुरा | श्री निरञ्जन कुमार टिबरेवाला र श्री मनोज कुमार अग्रवालको कम्पनी ऐन २०६३ को दफा ९०(१) बमोजिम ४ वर्षको कार्यकाल पुरा । | २०७९/०९/२७ |
| २०७९/१०/१४ | सर्वसाधारण शेयरधनीलाई प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन | मिति २०७९/१०/१४ मा सम्पन्न बैंकको २९औं साधारण सभाले श्री निरञ्जन कुमार टिबरेवाला र श्री संजय कुमार सुरेकालाई सर्वसाधारण शेयरधनीका तर्फबाट संचालकमा निर्वाचित गरेको । | २०७९/१०/२२ |

क्रमशः


क्रमशः

| विशेष घटना वा परिस्थिति सूचित मिति | विशेष घटना वा परिस्थिति | विशेष घटना वा परिस्थितिको विवरण | धिनोपत्र बोर्डमा सूचित गरेको मिति |
|------------------------------------|--|---|-----------------------------------|
| २०७१/१२/१५ | एस.बि.आई. बाट प्रतिनिधित्व गर्ने संचालकमा परिवर्तन | एस.बि.आई. बाट प्रतिनिधित्व गर्ने संचालक श्री आर. कार्तिकेयनको स्थानमा श्री मृत्युञ्जय महापात्रले पदबहाल गर्नु भएको । | २०७२/०१/१६ |
| २०७२/०२/२१ | प्रबन्धपत्र, नियमावली संसोधन | बैंकको २१ औं साधारणसभामा पारित निर्णय बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयले बैंकको प्रबन्धपत्र र नियमावलीको शंसोधनका अभिलेखिकरण । | २०७२/०२/३२ |
| २०७२/०२/२६ | संचालकको परिवर्तन | एस.बि.आई. लाई प्रतिनिधित्व गर्ने संचालक श्री मृत्युञ्जय महापात्रको स्थानमा श्री सिद्धार्थ सेनगुप्तले पदबहाल गर्नुभएको । | २०७२/०२/२७ |
| २०७२/०३/२१ | व्यवसायिक विशेषज्ञ संचालक परिवर्तन | व्यवसायिक विशेषज्ञ संचालक श्री गोकुल राम थापाको स्थानमा श्री केशव राज आचार्य नियुक्त । | २०७२/०३/२३ |
| २०७२/०३/२२ | प्रमुख वित्तीय अधिकृत परिवर्तन | प्रमुख वित्तीय अधिकृत श्री अनिल कुमार सिंहको स्थानमा श्री प्रिय रञ्जनले पदबहाल गर्नुभएको । | २०७२/०३/२३ |

८. आजका मितिसम्म यस प्रतिवेदनमा उल्लिखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायित्व लिन्छु । साथै मैले जानेबुझसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन र लगानीकर्ताहरूलाई सूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन ।

अनुकूल भटनागर
प्रबन्ध संचालक
नेपाल एसबिआई बैंक

संगठनात्मक संरचना



त्यवस्थापन समूह

श्री अनुकूल भटनागर

प्रबन्धसंचालक (प्रमुख कार्यकारी अधिकृत)

एस.बि.आई.बाट मनोनित

श्री भी.के. त्यागी

प्रमुख संचालन अधिकृत

(नायव सिइओ)

श्री प्रिय रञ्जन

प्रमुख वित्तीय अधिकृत

श्री छपि राज पन्त

प्रमुख जोखिम अधिकृत

श्री देवराज अधिकारी

प्रमुख कर्जा अधिकृत

श्री सुदिप खनाल

क्षेत्रीय प्रबन्धक (मध्य)

काठमाडौं

श्री उमेश बहादुर कार्की

क्षेत्रीय प्रबन्धक (पूर्व)


विराटनगर

श्री जीवन बाबु सुवेदी

क्षेत्रीय प्रबन्धक (पश्चिम)

नेपालगञ्ज

विभाग/इकाई प्रमुखहरू



श्री सुशिल कुमार शर्मा
नयाँ व्यवसाय समूह
व्यवसाय प्रवर्धन तथा बजार




श्री रमेश घिमिरे
कम्पनी सचिव,
कानून तथा शेयर



श्री विनोद दुड्डेल
कर्जा विभाग
संस्थागत कर्जा



श्री सुरज मानन्धर
कर्जा विभाग
रिटेल तथा एसएमई



श्री कमल राम भट्टराई
हिसाबमिलान



श्री सोमा रोय गुप्ता
केन्द्रिय संचालन विभाग




श्री दमयन्ती जोशी
मानव संसाधन



श्री लेखनाथ पोखरेल
आन्तरिक लेखापरीक्षण



श्री किशोर रिजाल
कर्जा विभाग
कर्जा प्रशासन



श्री मोनीस कुमार श्रेष्ठ
कार्ड तथा मोबाइल बैंकिङ्ग



श्री विज्ञान अधिकारी
सूचना प्रणाली व्यवस्थापन




श्री सन्तोष भण्डारी
लेखा



श्री अर्पना शर्मा
खरिद, पुनः निर्माण, डकुमेन्टेसन
र कार्यालय प्रशासन




श्री विकास बुढाथोकी
सूचना, संचार तथा प्रविधि




श्री सौरभ सुवेदी
विदेशी विनिमय तथा
कोषगार (ढुकुटी) निक्षेप

मुख्य प्रबन्धकहरू



श्री अर्जुन नेपाल
दरवारमार्ग शाखा



श्री विष्णु देव यादव
कर्मशियल शाखा

**कम्पनी ऐन, २०६३ अन्तर्गत संस्थापित
(शेयरहरूमा सीमित दायित्व भएको)
नेपाल एसबिआई बैंक लि. को प्रबन्धपत्र तथा नियमावलीमा संशोधनको तीन महले
(बाइसौं वार्षिक साधारणसभामा प्रस्तावित)**

प्रबन्धपत्र

| हालको न्यवस्था | | प्रस्तावित संशोधन | | संशोधनको कारण |
|----------------|--|-------------------|---|---|
| दफा / उपदफा | | दफा / उपदफा | | |
| २.१ | | २.१ | यस बैंकको रजिष्टर्ड (प्रधान) कार्यालय वाग्मती अञ्चल, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. २९, लैनचौर, नेपालमा रहनेछ । | बैंकको रजिष्टर्ड (प्रधान) कार्यालयको ठेगानामा परिवर्तन गर्न । |
| ५.१(क) | | | बैंकको अधिकृत पूँजी रु. १०,००,००,००,०००/- (दश अर्ब रूपैयाँ) हुनेछ। जसलाई रु. १००/- (एक सय रूपैयाँ) का दरले १०,००,००,००० (दश करोड) साधारण शेयरमा विभाजन गरिएको छ । | बैंकको व्यवसायको लागि आवश्यक प |

नियमावली

| हालको न्यवस्था | | प्रस्तावित संशोधन | | संशोधनको कारण |
|----------------|--|-------------------|---|---|
| नियम | | नियम | | |
| २ | यस बैंकको रजिष्टर्ड (प्रधान) कार्यालय बाग्मती अञ्चल, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. १, नेपालमा रहनेछ । | २ | यस बैंकको रजिष्टर्ड (प्रधान) कार्यालय बाग्मती अञ्चल, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. २९, लैनचौर, नेपालमा रहनेछ । | बैंकको रजिष्टर्ड (प्रधान) कार्यालयको ठेगानामा परिवर्तन गर्न । |
| ८.३ | यस नियमावली बमोजिम मनोनित वा निर्वाचित संचालकहरूको कार्यकाल बढीमा चार वर्षको हुनेछ । पदावधि समाप्त भई संचालकको पदबाट अवकाश प्राप्त गर्ने व्यक्ति संचालकको पदमा पुनः नियुक्त हुन सक्नेछ । | ८.३ | यस नियमावलीबमोजिम मनोनित, निर्वाचित वा नियुक्त भएका संचालकहरूको कार्यकाल बढीमा चार वर्षको हुनेछ । पदावधि समाप्त भई संचालकको पदबाट अवकाश प्राप्त गर्ने व्यक्ति संचालकको पदमा पुनः नियुक्त हुन सक्नेछ । तर, बैंकको अध्यक्ष तथा सञ्चालक लगातार दुई पटकभन्दा बढी उक्त पदमा निर्वाचित, मनोनीत वा नियुक्त हुन सक्ने छैनन् । | नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०७२ को इ.प्रा. निर्देशन नं. ६/०७२ को बुँदा नं. १(१६) को अनुपालना गर्न । |

नेपाल एसबिआई बैंक लिमिटेडका शेयरधनी महानुभावहरूसमक्ष स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदन

- हामीले नेपाल एसबिआई बैंक लिमिटेडको यसैसाथ संलग्न २०७२/३/३१ (१६ जुलाई २०१५) को वासलात, सो मितिमा समाप्त भएको आर्थिक वर्षको नाफा नोक्सान हिसाब, नाफा नोक्सान बाँडफाँड हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन र प्रमुख लेखा नीतिहरू तथा लेखासम्बन्धी टिप्पणीहरूको लेखापरीक्षण सम्पन्न गरेका छौं।

आर्थिक विवरणहरूप्रति व्यवस्थापनको जिम्मेवारी

- नेपाल लेखामानानुरूप यथार्थ र उचित चित्रण गर्ने वित्तीय विवरणहरू तयार एवं प्रस्तुत गर्ने जिम्मेवारी व्यवस्थापनमा रहेको छ। यी जिम्मेवारीअन्तर्गत चाहे जालसाजी वा गल्तीबाट होस्, सारभूत किसिमले त्रुटिरहित, वित्तीय विवरण तयार गर्नेसम्बन्धी आन्तरिक नियन्त्रण प्रणालीको तर्जुमा, कार्यान्वयन र संचालन गर्ने कार्य लेखानीतिहरूको छनौट तथा लागू गर्ने एवं परिस्थितिअनुसार लेखासम्बन्धी महत्त्वपूर्ण अनुमान गर्ने पर्दछन्।

लेखापरीक्षकको जिम्मेवारी

- लेखापरीक्षणको आधारमा वित्तीय विवरणहरूउपर मन्तव्य व्यक्त गर्नु हाम्रो दायित्व हो। हामीले हाम्रो लेखापरीक्षण नेपाल लेखापरीक्षणमानवमोजिम सम्पन्न गरेका छौं। ती मानले हामीलाई व्यावसायिक नैतिकताको पालना गर्ने तथा वित्तीय विवरणहरू सारभूत रूपमा त्रुटिरहित भएको बारेमा मुनासिब आश्वासन प्राप्त गर्न लेखापरीक्षणको योजना बनाउन र लेखापरीक्षण सम्पन्न गर्न अनिवार्य गराउँछन्।

लेखापरीक्षणअन्तर्गत वित्तीय विवरणमा उल्लिखित रकम र खुलासालाई पुष्टि गर्ने प्रमाण प्राप्त गर्न सम्पन्न गरिने कार्यविधि संलग्न हुन्छ। यसरी छनौट गरिएको कार्यविधि चाहे जालसाजी वा गल्तीबाट होस्, सारभूत रूपमा त्रुटियुक्त प्रस्तुति हुन सक्ने जोखिमको लेखाजोखासहित हाम्रो व्यावसायिक निर्णयमा आधारित छ। त्यसरी जोखिमको लेखाजोखा गर्ने क्रममा, हामीले बैंकको आन्तरिक नियन्त्रणउपर नै राय व्यक्त गर्ने उद्देश्यले नभई, परिस्थितिअनुसार हाम्रो लेखा परीक्षण कार्यविधि तयार गर्दा, बैंकले वित्तीय विवरण तयार एवं प्रस्तुति गर्ने क्रममा अवलम्बन गरेका आन्तरिक नियन्त्रण प्रणालीको विश्लेषण गरेका छौं। लेखापरीक्षणमा व्यवस्थापनद्वारा प्रयोगमा ल्याइएका लेखा सिद्धान्तहरू एवं गरिएका महत्त्वपूर्ण अनुमानहरूको उपयुक्तताको मूल्याङ्कनका साथै समग्र वित्तीय विवरण प्रस्तुतिको लेखाजोखा समेत समावेश हुन्छ। हाम्रो लेखापरीक्षणले हाम्रो मन्तव्यलाई पर्याप्त आधार प्रदान गर्ने कुरामा हामी विश्वस्त छौं।

मन्तव्य

- हाम्रो रायमा, संलग्न वित्तीय विवरणहरूले नेपाल एसबिआई बैंक लिमिटेडको २०७२ आषाढ ३१ गते (१६ जुलाई २०१५) को वित्तीय स्थिति र सो मितिमा अन्त्य भएको आर्थिक वर्षको संचालन नतिजा र नगद प्रवाहको प्रचलित कानूनका अधीनमा रही लागू गर्न सकिने हदसम्म नेपाल लेखामानानुसार यथार्थ चित्रण गर्दछ, र कम्पनी ऐन २०६३, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०६३ र नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार तयार गरिएको छ।

अन्य कानूनी तथा नियमक निकायका आवश्यकतासम्बन्धी प्रतिवेदन

५. हामीद्वारा सम्पन्न गरिएको परीक्षणको आधारमा प्रतिवेदन पेश गर्दछौं कि :

- (क) हामीले लेखापरीक्षण सम्पन्न गर्न आवश्यक ठानेका सूचना तथा स्पष्टीकरणहरू सम्पूर्ण रूपमा पाएका छौं ।
- (ख) यो प्रतिवेदनसँग सम्बद्ध संलग्न वासलात, नाफा नोक्सान हिसाब, नाफा नोक्सान बाँडफाँड हिसाब, इक्विटीमा भएको परिवर्तन र नगद प्रवाह विवरण र संलग्न अनुसूचिहरू नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार तयार गरिनुका साथै कम्पनीले राखेको हिसाब किताब, वहीखाता, सेस्ता र लेखासँग दुरुस्त रहेका छन् ।
- (ग) हाम्रो रायमा, बैंकको हिसाब किताब ऐनबमोजिम ठीकसँग राखिएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंकले ब्याज आम्दानी हिसाब नगद प्राप्तिको आधारमा लेखाङ्कन गरेको छ ।
- (घ) हामीले बैंकको सेस्ता लेखापरीक्षणको समयमा, बैंकको संचालकसमिति वा त्यसका सदस्य वा कुनै प्रतिनिधि वा कुनै पदाधिकारी वा कुनै कर्मचारीले प्रचलित कानूनविपरीत कुनै कार्य गरेको वा बैंकको सम्पत्ति हिनामिना गरेको वा बैंकको हानीनोक्सानी गरे गराएको हाम्रो जानकारीमा आएन ।
- (ङ) बैंकले गरेको कार्य आफ्नो कार्यक्षेत्रभित्र रहेको पाइयो ।
- (च) हाम्रो रायमा हामीले लेखापरीक्षण गरेका सेस्ताहरूको आधारमा बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम पर्याप्त पूँजीकोष राखेको तथा सम्पत्तिमा सम्भावित नोक्सानीको लागि पर्याप्त व्यवस्था गरेको छ ।
- (छ) बैंकले आ.व. २०७१।७२ मा कुनै पनि कर्जा अपलेखन गरेको छैन ।
- (ज) बैंकले नेपाल राष्ट्र बैंकले दिएको निर्देशनअनुरूप कार्य गरेको छ ।
- (झ) बैंकले निक्षेपकर्ता तथा लगानीकर्ताहरूको हित संरक्षण विरुद्ध कार्य गरेको देखिएन ।
- (ञ) बैंकका शाखाहरूबाट प्राप्त विवरणहरू स्वतन्त्र लेखापरीक्षण नगरिएको भएतापनि हाम्रो लेखापरीक्षणको लागि पर्याप्त थिए, र
- (ट) बैंकमा लेखासम्बन्धी कुनै जालसाजी भएको, बैंकको सेस्ता र लेखापरीक्षणबाट हाम्रो जानकारीमा आएन ।

स्थान : काठमाडौं
मिति : २०७२/९/२

सिए राजेश पौडेल साभेदार
पिएल श्रेष्ठ एण्ड कं.,
चार्टर्ड एकाउण्टेण्टस्

वासलात
३१ आषाढ २०७२ (१६ जुलाई २०१५)

| पूँजी तथा दायित्व | अनुसूची | यस वर्ष रु. | गत वर्ष रु. |
|------------------------------|---------|------------------------|------------------------|
| १. शेयर पूँजी | १ | ३,८८,३७,३५,५६५ | ३,०४,९०,८३,१०४ |
| २. जगेडा तथा कोषहरू | २ | १,७६,२१,७८,९५६ | १,४८,६७,१५,५६६ |
| ३. ऋणपत्र तथा वण्ड | ३ | १,००,००,००,००० | १,००,००,००,००० |
| ४. तिर्न बाँकी कर्जा सापट | ४ | - | - |
| ५. निक्षेप दायित्व | ५ | ५१,६२,८२,२१,९५४ | ५४,४९,२९,९३,६०६ |
| ६. भुक्तानी दिनुपर्ने विलहरू | ६ | १७,८३,४२,८३२ | १५,६३,६६,६१० |
| ७. प्रस्तावित नगद लाभांश | | ४,३४,५६,६३५ | १८,६१,४२,७५४ |
| ८. आयकर दायित्व | | - | - |
| ९. अन्य दायित्व | ७ | ७८,१३,५४,५११ | ७०,२०,३०,०९० |
| कुल पूँजी तथा दायित्व | | ५९,२७,७२,९०,४५३ | ६१,०७,३३,३१,७३० |

| सम्पत्ति | अनुसूची | यस वर्ष रु. | गत वर्ष रु. |
|--|---------|------------------------|------------------------|
| १. नगद मौज्जात | ८ | १,७५,३९,१२,२९० | १,५२,७०,२८,७८३ |
| २. नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात | ९ | ४,६६,२४,३४,३७४ | ३,८९,०९,८९,१६४ |
| ३. बैंक/वित्तीय संस्थामा रहेको मौज्जात | १० | २,०१,९४,००,८६८ | १,२३,६९,५३,१७३ |
| ४. माग तथा अल्प सूचनामा प्राप्त हुने रकम | ११ | - | - |
| ५. लगानी | १२ | ९,३१,९६,९७,९४७ | १७,७२,२३,९५,६५४ |
| ६. कर्जा, सापट तथा विल खरिद | १३ | ३९,९७,९१,७३,०४५ | ३५,२७,९५,८३,३३९ |
| ७. स्थिर सम्पत्ति | १४ | ६३,००,१२,२७२ | ६०,७४,४६,५७२ |
| ८. गैर बैकिङ्ग सम्पत्ति | १५ | - | - |
| ९. अन्य सम्पत्ति | १६ | ९१,२६,५९,६५७ | ८०,८९,३५,०४५ |
| कुल सम्पत्ति | | ५९,२७,७२,९०,४५३ | ६१,०७,३३,३१,७३० |

| | |
|-------------------------|----------------|
| सम्भावित दायित्व | अनुसूची १७ |
| संचालकहरूको घोषणा | अनुसूची २९ |
| पूँजीकोष तालिका | अनुसूची ३०(क१) |
| प्रमुख सूचकाङ्कहरू | अनुसूची ३१ |
| प्रमुख लेखा नीतिहरू | अनुसूची ३२ |
| लेखासम्बन्धी टिप्पणीहरू | अनुसूची ३३ |

१ देखि १७ सम्मका अनुसूचीहरू वासलातका अभिन्न अङ्ग हुन् ।

| | | | |
|---------------------------------------|--------------------------------------|---------------------------------------|---|
| (प्रिय रंजन) प्रमुख वित्तीय अधिकृत | (अनुकूल भटनागर) प्रबन्धसंचालक | (हसना शर्मा) अध्यक्ष | (संजय कुमार सुरेका) संचालक |
| (निरञ्जन कुमार टिबरेवाला) संचालक | (केशव राज आचार्य) विशेषज्ञ संचालक | यसैसाथ संलग्न हाम्रो प्रतिवेदन अनुसार | |
| (सिद्धार्थ सेनगुप्ता) संचालक | (सुजित कुमार वर्मा) संचालक | (गिरिधरा किनी) संचालक | (राजेश पौडेल, सि.ए) साभ्देदार पिएल श्रेष्ठ एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेण्ट्स |

नाफा-नोक्सान हिसाब

२०७१ आश्विन १ देखि २०७२ आषाढ ३१ गते (१७ जुलाई २०१४ देखि १६ जुलाई २०१५) सम्म

| विवरण | अनुसूची | यस वर्ष रु. | गत वर्ष रु. |
|---|---------|----------------|----------------|
| १ व्याज आम्दानी | १८ | ३,८२,१३,२६,३३८ | ३,९७,६६,४७,५८३ |
| २ व्याज खर्च | १९ | १,७७,३८,४२,३०३ | २,२३,१६,०४,२५३ |
| खुद व्याज आम्दानी | | २,०४,७४,८४,०३५ | १,७४,५०,४३,३३० |
| ३ कर्मिशन तथा डिस्काउण्ट | २० | ३४,०३,५४,०३७ | ३२,०४,२५,४१२ |
| ४ अन्य सञ्चालन आम्दानी | २१ | ३०,७६,९१,०३३ | २१,७२,६७,१५१ |
| ५ सटही घटवढ आम्दानी | २२ | ११,९४,६९,४२४ | १०,७८,०६,९६७ |
| कुल सञ्चालन आम्दानी | | २,८१,४९,९८,५२९ | २,३९,०५,४२,८६० |
| ६ कर्मचारी खर्च | २३ | ५५,२२,३१,४६७ | ४४,३०,७७,८०३ |
| ७ अन्य सञ्चालन खर्च | २४ | ५१,५७,९३,२८२ | ५०,६०,२८,८२६ |
| ८ सटही घटवढ नोक्सान | २२ | - | - |
| सम्भावित नोक्सानी न्यवस्थाअधिको सञ्चालन मुनाफा | | १,७४,६९,७३,७८० | १,४४,१४,३६,२३१ |
| ९ सम्भावित नोक्सानी व्यवस्थाहरू | २५ | ११,६६,४०,९५४ | ८,२९,६६,६९९ |
| सञ्चालन मुनाफा | | १,६३,०३,३२,८२६ | १,३५,८४,६६,५३२ |
| १० गैर सञ्चालन आम्दानी/(नोक्सान) | २६ | १,०७,०८,७०३ | ८७,२८,२७६ |
| ११ सम्भावित नोक्सानी व्यवस्थाबाट फिर्ता | २७ | ५,२१,२३,५८६ | ७,१८,१०,०८२ |
| नियमित कारोबारबाट भएको मुनाफा | | १,६९,३१,६५,११५ | १,४३,९०,०७,८९० |
| १२ असामान्य कारोबारहरूबाट भएको मुनाफा/(नोक्सान) | २८ | २,००,३९,९८१ | ४१,३१,२३७ |
| सम्पूर्ण कारोबार समावेशपछिको खुद मुनाफा | | १,७१,३२,०५,०९६ | १,४४,३१,३९,१२७ |
| १३ कर्मचारी बोनस व्यवस्था | | १५,५७,४५,९१८ | १३,११,९४,४६६ |
| १४ आयकर व्यवस्था | | ४९,२०,२३,०३७ | ३८,८९,६०,६५४ |
| यस वर्षको कर व्यवस्था | | ५०,३८,८७,१३८ | ४०,६०,८३,२३३ |
| विगत वर्षसम्मको कर व्यवस्था | | २,२९,९२,०६१ | - |
| यस वर्षको स्थगन कर (आम्दानी)/खर्च | | (३,४८,५६,१६२) | (१,७१,२२,५७९) |
| खुद नाफा/(नोक्सान) | | १,०६,५४,३६,१४१ | ९२,२९,८४,००७ |

१८ देखि २८ सम्मका अनुसूचीहरू नाफा-नोक्सान हिसाबका अभिन्न अङ्ग हुन्।

| | | | |
|---------------------------------------|--------------------------------------|---------------------------------------|---|
| (प्रिय रंजन) प्रमुख वित्तीय अधिकृत | (अनुकूल भटनागर) प्रबन्धसंचालक | (हसना शर्मा) अध्यक्ष | (संजय कुमार सुरेका) संचालक |
| (निरञ्जन कुमार टिबरेवाला) संचालक | (केशव राज आचार्य) विशेषज्ञ संचालक | यसैसाथ संलग्न हाम्रो प्रतिवेदन अनुसार | |
| (सिद्धार्थ सेनगुप्ता) संचालक | (सुजित कुमार वर्मा) संचालक | (गिरिधरा किनी) संचालक | (राजेश पौडेल, सि.ए) साभेदार पिएल श्रेष्ठ एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेण्टस् |

नाफा-नोक्सान बाँडफाँड हिसाब

२०७१ आठमास १ देखि २०७२ आठमास ३१ गते (१७ जुलाई २०१४ देखि १६ जुलाई २०१५) सम्म

| विवरण | अनुसूची | यस वर्ष रु. | गत वर्ष रु. |
|--|---------|-----------------------|---------------------|
| आम्दानी | | | |
| १. गत वर्षसम्मको संचित मुनाफा | | ५८,१५,२५१ | ५०,५५,७९३ |
| २. यस वर्षको मुनाफा | | १,०६,५४,३६,१४१ | ९२,२९,८४,००७ |
| ३. साधारण जगेडा कोषबाट सारिएको (ऋणपत्र भुक्तानी जगेडा कोष) | | २०,००,००,००० | - |
| ४. लगानी समायोजन कोष | | - | ५,१५,३६० |
| ५. गत वर्षसम्मको पूँजी समायोजन कोषमा रहेको संचित रकम | | ८,५०,००,००० | ३,५०,००,००० |
| जम्मा | | १,३५,६२,५१,३९२ | ९६,३५,५५,१६० |
| खर्च | | | |
| १. गत वर्षसम्मको संचित नोक्सान | | - | - |
| २. यस वर्षको नोक्सान | | - | - |
| ३. साधारण जगेडाकोष | | २१,३०,८७,२२९ | १८,४५,९६,८०२ |
| ४. भैपरी आउने जगेडा | | - | - |
| ५. संस्था विकास कोष | | - | - |
| ६. लाभांश समीकरण कोष | | - | - |
| ७. कर्मचारीसम्बन्धी जगेडाहरू | | - | - |
| ८. प्रस्तावित लाभांश (१.४२%) | | ४,३४,५६,६३५ | १८,६१,४२,७५४ |
| ९. प्रस्तावित बोनस शेयर (२७%) | | ८२,५६,७६,०६५ | ३९,८८,७७,३०० |
| १०. विशेष जगेडा कोष | | - | - |
| ११. सटही घटवढ कोष | | ६,३६,३३३ | ११,७८,५५६ |
| १२. पूँजी फिर्ता जगेडा कोष | | - | - |
| १३. पूँजी समायोजन कोष | | १३,५०,००,००० | ८,५०,००,००० |
| १४. लगानी समायोजन कोष | | ३,७७,९०० | - |
| १५. १२.५% नेपाल एसबिआई ऋणपत्र २०७८ भुक्तानी जगेडा कोष | | ४,००,००,००० | ४,००,००,००० |
| १६. ८% नेपाल एसबिआई ऋणपत्र २०७९ भुक्तानी जगेडा कोष | | ४,००,००,००० | ४,००,००,००० |
| १७. ७.९% नेपाल एसबिआई ऋणपत्र २०८० भुक्तानी जगेडा कोष | | २,००,००,००० | ४८,२१,९१८ |
| १८. स्थगन कर जगेडा कोष | | ३,४८,५६,१६२ | १,७१,२२,५७९ |
| जम्मा | | १,३५,३०,९०,३२४ | ९५,७७,३९,९०९ |
| १९. सञ्चित मुनाफा/(नोक्सान) | | ३१,६१,०६८ | ५८,१५,२५१ |

(प्रिय रंजन)

प्रमुख वित्तीय अधिकृत

(अनुकूल भटनागर)

प्रबन्धसंचालक

(हसना शर्मा)

अध्यक्ष

(संजय कुमार सुरेका)

संचालक

(निरञ्जन कुमार टिवरेवाला)

संचालक

(केशव राज आचार्य)

विशेषज्ञ संचालक

यसैसाथ संलग्न हाम्रो प्रतिवेदन अनुसार

(सिद्धार्थ सेनगुप्ता)

संचालक

(सुजित कुमार वर्मा)

संचालक

(गिरिधरा किनी)

संचालक

(राजेश पौडेल, सि.ए) व्यवस्थापकीय साभेदार,

पिएल श्रेष्ठ एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेण्टस्

इतिवटीमा भएको परिवर्तनसम्बन्धी विवरण
२०७१ आषाढ १ देखि २०७२ आषाढ ३१ गते (१७ जुलाई २०१४ देखि १६ जुलाई २०१५) सम्म

| विवरण | शेयर पूँजी | सञ्चिन नाफा नोकसान | साधारण जगेडा कोष | पूँजी समायोजन कोष | शेयर प्रिमियम | लगानी समायोजन कोष | प्रस्तावित बोनस शेयर | सट्टी समायोजन कोष | स्थगन कर जगेडा कोष | अन्य कोष तथा जगेडाहरु | कूल रकम रु |
|--|----------------|--------------------|------------------|-------------------|---------------|-------------------|----------------------|-------------------|--------------------|-----------------------|----------------|
| शुरु मौज्जात (०१.०४.२०७१) | २,६५,०२,०५,८०४ | ५८,१५,२५१ | १,११,०६,९३,४१३ | ८,५०,००,००० | - | - | ३९,८८,७७,३०० | १,३३,९०,१६९ | ११,२३,५५,५४५ | १५,९४,६१,१८८ | ४,५३,५७,९८,६७० |
| समायोजन: गत वर्षको प्रस्तावित बोनस शेयर ने.रा.बैंकको निर्देशनवमोजिम शेयर पूँजीमा गणना गरिएको | ३९,८८,७७,३०० | | | | | | (३९,८८,७७,३००) | | | | - |
| ०१.०४.२०७१ समायोजित मौज्जात | ३,०४,९०,८३,१०४ | ५८,१५,२५१ | १,११,०६,९३,४१३ | ८,५०,००,००० | - | - | - | १,३३,९०,१६९ | ११,२३,५५,५४५ | १५,९४,६१,१८८ | ४,५३,५७,९८,६७० |
| समायोजन | - | - | - | - | - | - | - | - | - | - | - |
| विगतमा साधारण जगेडामा सारिएको ऋणपत्र भूक्तानी जगेडा कोष | | २०,००,००,००० | (२०,००,००,०००) | | | | | | | | |
| खुद मूनाफा | - | १,०६,५४,३६,१४१ | | | | | | | | | १,०६,५४,३६,१४१ |
| पूँजी समायोजन कोष | - | ८,५०,००,००० | | (८,५०,००,०००) | | | | | | | - |
| लगानी समायोजन कोष | - | (३,७७,९००) | | | | ३,७७,९०० | | | | | - |
| साधारण जगेडामा सारिएको | - | (२१,३०,८७,२२९) | २१,३०,८७,२२९ | | | | | | | | - |
| पूँजी समायोजन कोष | - | (१३,५०,००,०००) | | १३,५०,००,००० | | | | | | | (-) |
| प्रस्तावित लाभांश | - | (४,३४,५६,६३५) | | | | | | | | | (४,३४,५६,६३५) |
| प्रस्तावित बोनस शेयर | - | (८२,५६,७६,०६५) | | | | | ८२,५६,७६,०६५ | | | | - |
| शेयर प्रिमियम | - | | | | ७,९१,५९,९४९ | | | | | | ७,९१,५९,९४९ |
| सट्टी घटवढ कोष | - | (६,३६,३३३) | | | | | | ६,३६,३३३ | | | - |
| ऋणपत्र भूक्तानी जगेडा कोष | - | (१०,००,००,०००) | | | | | | | | १०,००,००,००० | - |
| स्थगन कर जगेडा कोष | - | (३,४८,५६,१६२) | | | | | | | ३,४८,५६,१६२ | | - |
| शेयर पूँजी | ८९,७६,३९६ | | | | | | | | | | ८९,७६,३९६ |
| २०७२ आषाढ को अन्तिम मौज्जात | ३,०४,८०,५९,५०० | ३१,६१,०६८ | १,१२,३७,८०,६४२ | १३,५०,००,००० | ७,९१,५९,९४९ | ३,७७,९०० | ८२,५६,७६,०६५ | १,५०,२६,५०२ | १४,७२,११,७०७ | २५,९४,६१,१८८ | ५,६५,५९,१५,४२१ |

(प्रिय रंजन)
प्रमुख वित्तीय अधिकृत

(अनुकूल भटनागर)
प्रबन्धसंचालक

(हसना शर्मा)
अध्यक्ष

(संजय कुमार सुरेका)
संचालक

(निरञ्जन कुमार टिवरेवाला)
संचालक

(केशव राज आचार्य)
विशेषज्ञ संचालक

यसैसाथ संलग्न हाम्रो प्रतिवेदन अनुसार

(सिद्धार्थ सेनगुप्ता)
संचालक

(सुजित कुमार वर्मा)
संचालक

(गिरिधरा किनी)
संचालक

(राजेश पौडेल, सि.ए) साभेदार
पिएल श्रेष्ठ एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेण्टस्

नगद प्रवाह वितरण

२०७१ आश्विन १ देखि २०७२ आषाढ ३१ गते (१७ जुलाई २०१४ देखि १६ जुलाई २०१५) सम्म

| विवरण | यस वर्ष रु. | गत वर्ष रु. |
|--|------------------|------------------|
| क) कारोबार संचालनबाट नगद प्रवाह | २,०४,६८,१३,८३२ | (१,०३,५७,५०,३३८) |
| १. नगद प्राप्ति | ४,६१,२१,४६,६५४ | ५,५७,४५,०९,०४३ |
| १.१ व्याज आम्दानी | ३,८२,१३,२६,३३८ | ४,८५,४३,३७,२५४ |
| १.२ कमिशन तथा डिष्काउन्ट आम्दानी | ३४,०३,५४,०३७ | ३२,०४,२५,४१२ |
| १.३ विदेशी विनिमय कारोबारबाट आम्दानी | ११,६९,२४,०९६ | १०,३०,९२,७४६ |
| १.४ अपलेखित कर्जाको असूली | २,००,३९,९८१ | ६,४९,४६५ |
| १.५ अन्य आम्दानी | ३१,३५,०२,२०२ | २९,६०,०४,१६६ |
| २. नगद भुक्तानी | ३,२२,६०,१५,६३३ | ३,६४,८०,७६,५०४ |
| २.१ व्याज खर्च | १,७७,३८,४२,३०३ | २,२०,६३,८०,७६१ |
| २.२ कर्मचारी खर्च | ४६,००,३९,५५८ | ४०,२२,६३,५४३ |
| २.३ कार्यालय संचालन खर्च | ३९,०१,३४,३९५ | ३९,८२,२२,८९६ |
| २.४ आयकर भुक्तानी | ४७,०८,०४,९११ | ४२,७०,४८,१३९ |
| २.५ अन्य खर्च | १३,११,९४,४६६ | २१,४१,६१,१६५ |
| कार्यगत पूँजी गतिविधिअधिको नगद प्रवाह | १,३८,६१,३१,०२१ | १,९२,६४,३२,५३९ |
| संचालनसम्बन्धी चालु सम्पत्तिमा कमी/(वृद्धि) | ३,५१,३६,४७,८९५ | १,७६,०१,४४,२०७ |
| १. माग तथा अल्प सूचनामा प्राप्त हुने रकममा कमी/(वृद्धि) | - | १३,८९,२५,४३४ |
| २. अन्य अल्पकालीन लगानीमा कमी/(वृद्धि) | ८,४३,०२,२६,५६१ | ८,१९,५३,०३,१०३ |
| ३. कर्जा तथा बिल्स खरिदमा कमी/(वृद्धि) | (४,७५,७६,१३,७०५) | (६,४९,२२,९५,९४२) |
| ४. अन्य सम्पत्तिमा कमी/(वृद्धि) | (१५,८९,६४,९६१) | (८,१७,८८,३८८) |
| संचालनसम्बन्धी चालु दायित्वमा (कमी)/वृद्धि | (२,८५,२९,६५,०८४) | (४,७२,२३,२७,०८४) |
| १. निक्षेप दायित्वमा (कमी)/वृद्धि | (२,८६,४७,७१,६५२) | (४,६३,२७,३५,८४७) |
| २. सर्तिफिकेट अफ डिपोजिटमा (कमी)/वृद्धि | - | - |
| ३. अल्पकालीन सापटीमा (कमी)/वृद्धि | - | - |
| ४. अन्य दायित्वमा (कमी)/वृद्धि | १,१८,०६,५६८ | (८,९५,९१,२३७) |
| ख) लगानी कारोबारमा नगद प्रवाह | (१३,४३,२०,७२९) | (५,५१,९२,४६०) |
| १. दीर्घकालीन लगानीमा कमी/(वृद्धि) | - | - |
| २. स्थिर सम्पत्तिमा कमी/(वृद्धि) | (१३,८९,६६,११०) | (६,०९,४३,१७९) |
| ३. दीर्घकालीन लगानीमा व्याज आम्दानी | - | - |
| ४. लाभांश आम्दानी | ४६,४५,३८१ | ३३,२८,०७३ |
| ५. अन्य | - | २४,२२,६४६ |
| ग) वित्तीय स्रोत कारोबारबाट नगद प्रवाह | (१३,४२,६२,०१९) | २,७७,९६,३६२ |
| १. दीर्घकालीन ऋण (बण्ड, डिबेन्चर आदि) मा वृद्धि/(कमी) | - | २०,००,००,००० |
| २. शेयर पूँजीमा वृद्धि/(कमी) | ८,८१,३६,३४५ | - |
| ३. अन्य दायित्वमा वृद्धि/(कमी) | (२२,२३,९८,३६४) | (१७,२२,०३,६३८) |
| ४. नेपाल राष्ट्रबैंकबाट प्राप्त सहूलियत/पुनरकर्जामा वृद्धि/(कमी) | - | - |
| घ) नगद तथा बैंक मौज्जातको विनिमय दरमा भएको फरकबाट आम्दानी/खर्च | २५,४५,३२८ | ४७,१४,२२१ |
| ङ) यस वर्षको सम्पूर्ण गतिविधिबाट नगद प्रवाह | १,७८,०७,७६,४१२ | (१,०५,८४,३२,२१५) |
| च) नगद तथा बैंकमा रहेको शुरुको मौज्जात | ६,६५,४९,७१,१२० | ७,७१,३४,०३,३३३ |
| छ) नगद तथा बैंकमा रहेको अन्तिम मौज्जात | ८,४३,५७,४७,५३२ | ६,६५,४९,७१,१२० |

(प्रिय रंजन)

प्रमुख वित्तीय अधिकृत

(अनुकूल भटनागर)

प्रबन्धसंचालक

(हसना शर्मा)

अध्यक्ष

(संजय कुमार सुरेका)

संचालक

(निरञ्जन कुमार टिवरेवाला)

संचालक

(केशव राज आचार्य)

विशेषज्ञ संचालक

यसैसाथ संलग्न हाम्रो प्रतिवेदन अनुसार

(सिद्धार्थ सेनगुप्ता)

संचालक

(सुजित कुमार वर्मा)

संचालक

(गिरिधरा किनी)

संचालक

(राजेश पौडेल, सि.ए) साभेदार

पिएल श्रेष्ठ एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेण्टस्

शेयर पूँजी तथा स्वामित्व
३१ आषाढ २०७२ (१६ जुलाई २०१५)

| विवरण | यस वर्ष रु. | गत वर्ष रु. |
|--|----------------|----------------|
| १. शेयर पूँजी | | |
| १.१ अधिकृत पूँजी | ७,००,००,००,००० | ३,००,००,००,००० |
| क) ७०,०००,००० साधारण शेयर प्रतिशेयर रु. १०० ले | ७,००,००,००,००० | ३,००,००,००,००० |
| ख)नन्ऱिडिमेबल प्रिफरेन्स शेयर प्रति रु.ले | - | - |
| ग)रिडिमेबल प्रिफरेन्स शेयर प्रति रु.ले | - | - |
| १.२ जारी पूँजी | ३,०६,३३,९५,६०० | २,६५,९१,८२,२०० |
| क) ३,०६,३३,९५,६ साधारण शेयर प्रतिशेयर रु. १०० ले | ३,०६,३३,९५,६०० | २,६५,९१,८२,२०० |
| ख)नन्ऱिडिमेबल प्रिफरेन्स शेयर प्रति रु.ले | - | - |
| ग)रिडिमेबल प्रिफरेन्स शेयर प्रति रु.ले | - | - |
| १.३ चुक्ता पूँजी | ३,०५,८०,५९,५०० | २,६५,०२,०५,८०४ |
| क) ३,०५,८०,५९,५ साधारण शेयर प्रतिशेयर रु. १०० ले | ३,०५,८०,५९,५०० | २,६५,०२,०५,८०४ |
| ख)नन्ऱिडिमेबल प्रिफरेन्स शेयर प्रति रु.ले | - | - |
| ग)रिडिमेबल प्रिफरेन्स शेयर प्रति रु.ले | - | - |
| १.४ प्रस्तावित बोनस शेयर | ८,२,५६,७६,०६५ | ३९,८८,७७,३०० |
| १.५ कल्स इन एडभान्स | - | - |
| १.६ जम्मा रकम (१.३+१.४+१.५) | ३,८८,३७,३५,५६५ | ३,०४,९०,८३,१०४ |

बैंकको १५ औं साधारण सभा (आ.व. २०६५/६६)ले घोषणा गरे बमोजिम आ.व. २०६६/६७ मा वाँडफाँड गरिएको हकप्रद शेयर (२:१) तथा विगतमा विभिन्न समयमा जारी गरिएको बोनस शेयरको कारण कुल १८,०२०.९९ (१२,६३५.७९ कित्ता बोनस शेयर र ५,३८५.२० कित्ता हकप्रद शेयर) दशमलव अङ्कमा रहेका छन् । त्यस्ता दशमलव अङ्कमा रहेका शेयरका लागि शेयर प्रमाणपत्र जारी गर्ने सम्बन्धमा स्पष्ट कानूनी व्यवस्था नभएको हुँदा हाललाई शेयर प्रमाणपत्र जारी नगरी शेयर धनीको दर्ता किताबमा अभिलेख जनाई राखिएको छ । शेयरधनीहरूको त्यस्तो शेयर हक समेतलाई बैंकको शेयर पूँजीमा गणना गरिएको छ ।

शेयर स्वामित्व विवरण

| शेयर स्वामित्व विवरण | यस वर्ष रू. | | गत वर्ष रू. | |
|---|-------------|----------------|----------------|---------|
| | प्रतिशत | शेयर पूँजी | शेयर पूँजी | प्रतिशत |
| १. स्वदेशी स्वामित्व | ४४.९१% | १,३७,३१,९१,९४६ | १,१८,५१,०३,५६८ | ४४.७२% |
| १.१ नेपाल सरकार | - | - | - | - |
| १.२ "क" वर्गका इजाजतपत्रप्राप्त संस्थाहरू | - | - | - | - |
| १.३ अन्य इजाजतपत्रप्राप्त संस्थाहरू | - | - | - | - |
| १.४ अन्य संस्थाहरू | १५.०३% | ४५,९५,०९,३३३ | ३९,९५,७३,३३७ | १५.०८% |
| १.५ सर्वसाधारण | २९.८८% | ९१,३६,८२,६१३ | ७८,५५,३०,२३१ | २९.६४% |
| १.६ अन्य | - | - | - | - |
| २. वैदेशिक स्वामित्व | ५५.०९% | १,६८,४८,६७,५५४ | १,४६,५१,०२,२३६ | ५५.२८% |
| जम्मा | १००.००% | ३,०५,८०,५९,५०० | २,६५,०२,०५,८०४ | १००.००% |

नोटः

- बैंकको शेयर पूँजीमा कुनै पनि सर्वसाधारण शेयरधनीको ०.५ प्रतिशत भन्दा बढी शेयर स्वामित्व छैन ।
- "अन्य संस्थाहरू" अन्तर्गत कर्मचारी सञ्चय कोषको शेयर स्वामित्व प्रस्तुत गरिएको छ ।
- "वैदेशिक स्वामित्व अन्तर्गत एस.वि.आईको शेयर स्वामित्व प्रस्तुत गरिएको छ ।

अनुसूची २

जगेडा तथा कोषहरू ३१ आषाढ २०७२ (१६ जुलाई २०१५)

| विवरण | यस वर्ष रू. | गत वर्ष रू. |
|----------------------------------|----------------|----------------|
| १. साधारण/वैधानिक जगेडा कोष | १,१२,३७,८०,६४२ | १,११,०६,९३,४१३ |
| २. पूँजीगत जगेडा कोष | ७,९१,५९,९४९ | - |
| २.१ शेयर प्रिमियम | ७,९१,५९,९४९ | - |
| ३. पूँजी फिर्ता जगेडा कोष | - | - |
| ४. पूँजी समायोजन कोष | १३,५०,००,००० | ८,५०,००,००० |
| ५. अन्य जगेडा तथा कोषहरू | ४०,७०,५०,७९५ | २७,१८,१६,७३३ |
| ५.१ भैपरी आउने जगेडा | - | - |
| ५.२ संस्था विकास कोष | - | - |
| ५.३ लाभांश समीकरण कोष | - | - |
| ५.४ विशेष जगेडा कोष | - | - |
| ५.५ सम्पत्ति पुनर्मूल्याङ्कन कोष | - | - |
| ५.६ स्थगन कर जगेडा | १४,७२,११,७०७ | ११,२३,५५,५४५ |
| ५.७ अन्य स्वतन्त्र कोष | - | - |
| ५.८ लगानी समायोजन कोष | ३,७७,९०० | - |
| ५.९ ऋणपत्र भूक्तानी कोष | २५,९४,६१,१८८ | १५,९४,६१,१८८ |
| ६. सञ्चित नाफा/(नोक्सान) | ३१,६१,०६८ | ५८,१५,२५१ |
| ७. सटही घटबढ कोष | १,४०,२६,५०२ | १,३३,९०,१६९ |
| जम्मा | १,७६,२१,७८,९५६ | १,४८,६७,१५,५६६ |

अनुसूची ३

ऋणपत्र तथा बण्ड ३१ आषाढ २०७२ (१६ जुलाई २०१५)

| विवरण | यस वर्ष रु. | गत वर्ष रु. |
|---|--------------|--------------|
| १) १२.५% नेपाल एसबिआई बैंक ऋणपत्र २०७८ रु. १००० प्रति ऋणपत्र (असुरक्षित) सन् १२.०२.२०१२ मा जारी भएको र सन् ११.०२.२०२२ मा चुक्ता/भुक्तानी हुने (हालसम्मको रिडिम्पसन रिजर्भ रकम रु. १३,६७,७६,२५६/-) | ४०,००,००,००० | ४०,००,००,००० |
| २) ८% नेपाल एसबिआई बैंक ऋणपत्र २०७९ रु. १००० प्रति ऋणपत्र (असुरक्षित) सन् ०३.०२.२०१३ मा जारी भएको र सन् ०२.०२.२०२३ मा चुक्ता हुने (हालसम्मको रिडिम्पसन रिजर्भ रकम रु. ९,७८,६३,०१४/-) | ४०,००,००,००० | ४०,००,००,००० |
| ३) ७.९% | | |

Pronounced ICRA NPL Double A)0

अनुसूची ४

तिर्न बाँकी कर्जा (सापटी) ३१ आषाढ २०७२ (१६ जुलाई २०१५)

| विवरण | यस वर्ष रु. | गत वर्ष रु. |
|----------------------------------|-------------|-------------|
| क) स्वदेशी | - | - |
| १. नेपाल सरकार | - | - |
| २. नेपाल राष्ट्र बैंक | - | - |
| ३. रिपो दायित्व | - | - |
| ४. अन्तर बैंक तथा वित्तीय संस्था | - | - |
| ५. अन्य संगठित संस्थाहरू | - | - |
| ६. अन्य | - | - |
| जम्मा | - | - |
| ख) विदेशी | - | - |
| १. बैंकहरू | - | - |
| २. अन्य | - | - |
| जम्मा | - | - |
| ग) जम्मा (क + ख) | - | - |

निक्षेप हिसाब
३१ आषाढ २०७२ (१६ जुलाई २०१५)

| विवरण | यस वर्ष रु. | गत वर्ष रु. |
|--|----------------|----------------|
| १. न्याज तिर्नुनपर्ने खाताहरू | | |
| क. चलती हिसाब | ४,८१,८०,४८,४५७ | ४,११,५४,०६,३७५ |
| १ स्वदेशी मुद्रामा | ४,५८,५२,०२,३६९ | ३,९०,७१,८८,४६१ |
| १.१ नेपाल सरकार | १३,२१,९१,६१२ | २,९०,४८,७९२ |
| १.२ "क" वर्गका इजाजतपत्र प्राप्त संस्थाहरू | ७४,१२,६९७ | ७९,३५,०१५ |
| १.३ अन्य इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरू | २,३२,८१,३२१ | ८,४०,२२,०५४ |
| १.४ अन्य संगठित संस्थाहरू | ४,२९,३७,५५,९९४ | ३,६१,४८,५२,५४३ |
| १.५ व्यक्तिगत | १२,८५,६०,७४५ | १७,१३,३०,०५७ |
| १.६ अन्य | - | - |
| २ विदेशी मुद्रामा | २३,२८,४६,०८८ | २०,८२,१७,९१४ |
| २.१ नेपाल सरकार | - | - |
| २.२ "क" वर्गका इजाजतपत्र प्राप्त संस्थाहरू | - | - |
| २.३ अन्य इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरू | - | ४८,१०० |
| २.४ अन्य संगठित संस्थाहरू | २२,०१,८५,३४९ | १९,८५,०७,४९१ |
| २.५ व्यक्तिगत | १,२६,६०,७३९ | ९६,६२,३२३ |
| २.६ अन्य | - | - |
| ख. मार्जिन निक्षेप | ३२,४३,७१,२३२ | २८,३१,४६,२२८ |
| १. कर्मचारी जमानत | - | - |
| २. जमानत मार्जिन | ८,९८,४९,५६८ | ८,५७,५४,६०२ |
| ३. प्रतिपत्र मार्जिन | २३,४५,२१,६६४ | १९,७३,९१,६२६ |
| ग. अन्य | १९,७४,७०,०९० | १४,०४,८९,३५४ |
| १ स्वदेशी मुद्रामा | १९,७४,७०,०९० | १४,०४,८९,३५४ |
| १.१ वित्तीय संस्थाहरू | - | - |
| १.२ अन्य संगठित संस्थाहरू | १७,४३,७४० | - |
| १.३ व्यक्तिगत | १९,५७,२६,३५० | १४,०४,८९,३५४ |
| २ विदेशी मुद्रामा | - | - |
| २.१ वित्तीय संस्थाहरू | - | - |
| २.२ अन्य संगठित संस्थाहरू | - | - |
| २.३ व्यक्तिगत | - | - |
| न्याज तिर्नुनपर्ने खाताहरूको जम्मा | ५,३३,९८,८९,७७९ | ४,५३,९०,४१,९५७ |

अनुसूची ५

क्रमशः

| विवरण | यस वर्ष रु. | गत वर्ष रु. |
|--|------------------------|------------------------|
| २. न्याज तिनुपर्ने खाताहरू | | |
| क. बचत हिसाब | २१,४८,५४,००,११२ | १६,६१,०५,४९,४३८ |
| १. स्वदेशी मुद्रामा | २१,२९,१६,४१,५६५ | १६,४५,९३,८५,९६७ |
| १.१ संघ संस्थाहरू | ५१,०४,८९,७५४ | ४३,०६,९९,६३० |
| १.२ व्यक्तिगत | २०,७८,११,५१,८११ | १६,०२,८६,८६,३३७ |
| १.३ अन्य | - | - |
| २. विदेशी मुद्रामा | १९,३७,५८,५४७ | १५,११,६३,४७१ |
| २.१ संघ संस्थाहरू | १०,५५,६६८ | ७,०५,५०० |
| २.२ व्यक्तिगत | १९,२७,०२,८७९ | १५,०४,५७,९७१ |
| २.३ अन्य | - | - |
| ख. मुहती हिसाब | १९,१२,९४,७८,७२४ | २८,५६,९४,१३,३८८ |
| १. स्वदेशी मुद्रामा | १४,५२,८२,४६,२७० | १६,७८,२९,३७,२०९ |
| १.१ संघ संस्थाहरू | ८,५८,२२,२५,७०३ | १०,९५,४९,६१,९८१ |
| १.२ व्यक्तिगत | ५,९४,६०,२०,५६७ | ५,८२,७९,७५,२२८ |
| १.३ अन्य | - | - |
| २. विदेशी मुद्रामा | ४,६०,१२,३२,४५४ | ११,७८,६४,७६,१७९ |
| २.१ संघ संस्थाहरू | ४,६०,१२,३२,४५४ | ११,७८,६४,७६,१७९ |
| २.२ व्यक्तिगत | - | - |
| २.३ अन्य | - | - |
| ग. मागेको बखत तिर्नुपर्ने हिसाब | ५,६७,३४,५३,३३९ | ४,७७,३९,८८,८२३ |
| १. स्वदेशी मुद्रामा | ४,०३,३७,१४,८६१ | ४,४७,४४,९२,५०० |
| १.१ "क" वर्गका इजाजतपत्र प्राप्त संस्थाहरू | - | ५६४ |
| १.२ अन्य इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरू | ४७,४९,५४,५८९ | १,८१,७३,२०,४९५ |
| १.३ अन्य संगठित संस्थाहरू | ३,२७,१२,३१,४३५ | २,२१,८३,२४,६९४ |
| १.४ व्यक्तिगत | २८,७५,२८,८३७ | ४३,८८,४६,७४७ |
| १.५ अन्य | - | - |
| २. विदेशी मुद्रामा | १,६३,९७,३८,४७८ | २९,९४,९६,३२३ |
| २.१ "क" वर्गका इजाजतपत्र प्राप्त संस्थाहरू | - | - |
| २.२ अन्य इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरू | - | - |
| २.३ अन्य संगठित संस्थाहरू | १,६३,९७,३८,४७८ | २९,९४,९६,३२३ |
| २.४ व्यक्तिगत | - | - |
| २.५ अन्य | - | - |
| घ. सर्टिफिकेट अफ डिपोजिट | - | - |
| १ संगठित संस्था | - | - |
| २ व्यक्तिगत | - | - |
| ३ अन्य | - | - |
| न्याज तिनुपर्ने खाताहरूको जम्मा | ४६,२८,८३,३२,१७५ | ४९,९५,३९,५१,६४९ |
| जम्मा निक्षेप (१+२) | ५१,६२,८२,२१,९५४ | ५४,४९,२९,९३,६०६ |

अनुसूची ६

भुक्तानी दिनुपर्ने बिलहरू
३१ आषाढ २०७२ (१६ जुलाई २०१५)

| विवरण | यस वर्ष रु. | गत वर्ष रु. |
|-------------------|--------------|--------------|
| १. स्वदेशी मुद्रा | ४,०७,९८,६३२ | २,६१,५०,४६८ |
| २. विदेशी मुद्रा | १३,७५,४४,२०० | १३,०२,१६,१४२ |
| जम्मा | १७,८३,४२,८३२ | १५,६३,६६,६१० |

अनुसूची ७

अन्य दायित्व
३१ आषाढ २०७२ (१६ जुलाई २०१५)

| विवरण | यस वर्ष रु. | गत वर्ष रु. |
|--|--------------|--------------|
| १. पेन्सन/उपदान/विदा कोष | ३५,१५,४७,०८७ | २५,९३,५५,१७८ |
| २. कर्मचारी सञ्चय कोष | - | - |
| ३. कर्मचारी कल्याण कोष | २०,३०,३५१ | - |
| ४. कर्मचारी बोनस व्यवस्था | १५,५७,४५,९१८ | १३,११,९४,४६६ |
| ५. निक्षेपमा भुक्तानी दिन बाँकी व्याज | ३,९६,११,७४० | ५,८३,३७,९७१ |
| ६. सापटी/ऋणपत्रमा भुक्तानी दिन बाँकी व्याज | ४,९१,३३,५३७ | ४,४९,२२,७७५ |
| ७. पाकि नसकेको डिस्काउन्ट र कमिशन | - | - |
| ८. विविध साहु | ९६,६१,८२९ | ६,१६,४०,३९३ |
| ९. शाखा मिलान हिसाब | - | - |
| १०. स्थगन कर दायित्व | - | - |
| ११. भुक्तानी दिन बाँकी लाभांश | २,७४,१४,८११ | २,०२,१३,७८६ |
| १२. अन्य | १४,६२,०९,२३८ | १२,६३,६५,५२१ |
| क. स्रोतमा कर कट्टी (भुक्तानी हुन बाँकी) | ५,०७,१८,९२६ | ३,५७,८९,२२२ |
| ख. अन्य | ९,५४,९०,३१२ | ९,०५,७६,२९९ |
| जम्मा | ७८,१३,५४,५११ | ७०,२०,३०,०९० |

अनुसूची ८

नगद मौज्दात
३१ आषाढ २०७२ (१६ जुलाई २०१५)

| विवरण | यस वर्ष रु. | गत वर्ष रु. |
|--------------------------------|----------------|----------------|
| १. स्वदेशी मुद्रा (सिक्कासमेत) | १,७१,६५,६१,८८९ | १,५०,६८,२३,३४२ |
| २. विदेशी मुद्रा | ३,७३,५०,४०१ | २,०२,०५,४४१ |
| जम्मा | १,७५,३९,१२,२९० | १,५२,७०,२८,७८३ |

अनुसूची ९

नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात
३१ आषाढ २०७२ (१६ जुलाई २०१५)

| विवरण | स्वदेशी मुद्रा | विदेशी मुद्रा रु मा | | | यस वर्ष कुल रु. | गत वर्ष कुल रु. |
|-----------------------|----------------|---------------------|-------------------|-------------|-----------------|-----------------|
| | | भा.रु. | परिवर्त्य वि. मु. | जम्मा रु. | | |
| १. नेपाल राष्ट्र बैंक | ४,६३,६४,०२,३५९ | - | २,६०,३२,०१५ | २,६०,३२,०१५ | ४,६६,२४,३४,३७४ | ३,८९,०९,८९,१६४ |
| क. चल्ती खाता | ४,६३,६४,०२,३५९ | - | २,६०,३२,०१५ | २,६०,३२,०१५ | ४,६६,२४,३४,३७४ | ३,८९,०९,८९,१६४ |
| ख. अन्य खाता | - | - | - | - | - | - |

नोट : नेपाल राष्ट्र बैंकको मौज्दात समर्थन पत्रबमोजिमको बैंक मौज्दात रु. ४,६८,४८,६८,७४९ र नेपाल राष्ट्र बैंकमा रहेको सम्पूर्ण मौज्दातको हिसाब मिलान भईसकेको ।

अनुसूची १०

बैंक/वित्तीय संस्थामा रहेको मौज्दात
३१ आषाढ २०७२ (१६ जुलाई २०१५)

| विवरण | स्वदेशी मुद्रा रु. मा | विदेशी मुद्रा | | | यस वर्ष कुल रु. | गत वर्ष कुल रु. |
|--|-----------------------|----------------|-------------------|----------------|-----------------|-----------------|
| | | भा.रु. | परिवर्त्य वि. मु. | जम्मा रु. | | |
| १. स्वदेशी इजाजतपत्र प्राप्त संस्थाहरू | ७२,९८,४२,३०२ | - | - | - | ७२,९८,४२,३०२ | ३४,५८,०३,३४४ |
| क. चल्ती खाता | ७२,९८,४२,३०२ | - | - | - | ७२,९८,४२,३०२ | ३४,५८,०३,३४४ |
| ख. अन्य खाता | - | - | - | - | - | - |
| २. विदेशी बैंकहरू | - | १,०३,२४,७९,१८० | २५,७०,७९,३८६ | १,२८,९५,५८,५६६ | १,२८,९५,५८,५६६ | ८९,११,४९,८२९ |
| क. चल्ती खाता | - | १,०३,२४,७९,१८० | २५,७०,७९,३८६ | १,२८,९५,५८,५६६ | १,२८,९५,५८,५६६ | ८९,११,४९,८२९ |
| ख. अन्य खाता | - | - | - | - | - | - |
| जम्मा | ७२,९८,४२,३०२ | १,०३,२४,७९,१८० | २५,७०,७९,३८६ | १,२८,९५,५८,५६६ | २,०१,९४,००,८६८ | १,२३,६९,५३,१७३ |

नोट : सम्बन्धित इजाजतपत्र प्राप्त संस्थाको मौज्दात समर्थन पत्रबमोजिमको बैंक मौज्दात रु. ३,८०,१८,१३,१४० र बैंक तथा वित्तीय संस्थामा भएको सम्पूर्ण मौज्दात हिसाब मिलान भईसकेको ।

माग तथा अल्पसूचनामा प्राप्त हुने रकमहरू
३१ आषाढ २०७२ (१६ जुलाई २०१५)

| विवरण | यस वर्ष रु. | गत वर्ष रु. |
|---------------------|-------------|-------------|
| १. स्वदेशी मुद्रामा | - | - |
| २. विदेशी मुद्रामा | - | - |
| जम्मा | - | - |

लगानी
३१ आषाढ २०७२ (१६ जुलाई २०१५)

| विवरण | प्रयोजन | | यस वर्ष रु. | गत वर्ष रु. |
|---|---------------|----------------|----------------|-----------------|
| | न्यापारिक रु. | अन्य रु. | | |
| १. नेपाल सरकारको ट्रेजरी बिल | - | २,१०,२४,२९,७५० | २,१०,२४,२९,७५० | ५,१७,१६,९२,१५४ |
| २. नेपाल सरकारको बचतपत्र | - | - | - | - |
| ३. नेपाल सरकारको अन्य सुरक्षणपत्र | - | ४५,४५,५०,००० | ४५,४५,५०,००० | ८०,४५,५०,००० |
| ४. ने.रा.बैंक ऋणपत्र | - | - | - | - |
| ५. विदेशी ऋणपत्र | - | - | - | - |
| ६. स्वदेशी इजाजतपत्रप्राप्त संस्था | - | १०,१६,००,००० | १०,१६,००,००० | - |
| ७. विदेशी बैंक | - | ५,४२,८९,१९,९०२ | ५,४२,८९,१९,९०२ | ११,७१,६१,९८,००० |
| ८. संगठित संस्थाहरूको शेयर | - | २,९९,५५,५०० | २,९९,५५,५०० | २,९९,५५,५०० |
| ९. संगठित संस्थाहरूको डिबेन्चर तथा बण्ड | - | - | - | - |
| १०. अन्य लगानी | - | - | - | - |
| १०.१ मौज्जात संकलन नेपाल राष्ट्र बैंक | - | १,१९,००,००,००० | १,१९,००,००,००० | - |
| १०.२ म्यूचुअल फण्ड | १,८३,६७,७९५ | - | १,८३,६७,७९५ | - |
| sh nufgl | १,८३,६७,७९५ | ९,३०,७४,५५,१५२ | ९,३२,५८,२२,९४७ | १७,७२,२३,९५,६५४ |
| Joj :yf | - | ६१,२५,००० | ६१,२५,००० | - |
| vb nufgl | १,८३,६७,७९५ | ९,३०,१३,३०,१५२ | ९,३१,९६,९७,९४७ | १७,७२,२३,९५,६५४ |

शेयर, डिबेञ्चर तथा बण्डमा लगानी
३१ आषाढ २०७२ (१६ जुलाई २०१५)

| विवरण | परल मूल्य रु. | बजार मूल्य अनुसार रु. | न्यवस्था रकम रु. | यस वर्ष रु. | गत वर्ष रु. |
|---|---------------------|-----------------------|------------------|--------------------|--------------------|
| १. शेयर लगानी | ४,८२,१८,९६० | १५,४५,०६,२७० | ६१,२५,००० | ४,२०,९३,९६० | २,९९,५५,५०० |
| १.१ रुरल माइक्रो फाईनान्स डेभलपमेण्ट सेन्टर लि. (आरएमडिसि) ५१,९५० साधारण शेयर प्रतिशेयर रु. १०० ले पूरै चुक्ता | ५१,९५,००० | ३,४०,२७,२५० | - | ५१,९५,००० | ५१,९५,००० |
| १,३७,००० हकप्रद शेयर प्रतिशेयर रु. १०० ले पूरै चुक्ता | १,३७,००,००० | ८,९७,३५,००० | - | १,३७,००,००० | १,३७,००,००० |
| १८८९५ बोनस शेयर प्रतिशेयर रु. १०० ले पूरै चुक्ता | - | १,२३,७६,२२५ | - | - | - |
| १.२ नेपाल ग्रामिण विकास बैंक (साविकको मध्य पश्चिमाञ्चल ग्रामिण विकास बैंक लि.) ३०,००० साधारण शेयर प्रतिशेयर रु. १०० ले पूरै चुक्ता | ३०,००,००० | - | ३०,००,००० | - | ३०,००,००० |
| ५,००० शेयर प्रतिशेयर रु. १०० ले थप लगानी | ५,००,००० | - | ५,००,००० | - | ५,००,००० |
| २६,२५० शेयर प्रतिशेयर रु. १०० ले थप लगानी | २६,२५,००० | - | २६,२५,००० | - | २६,२५,००० |
| १.३ म्यूचुअल फण्डस्. १०,४३,३४७ किता एनआईबिएल संवृद्धि फण्ड - रु. १० का दरले पूरै चुक्ता म्यूचुअल फण्ड | १,०४,३३,४७० | १,०५,३७,८०५ | - | १,०४,३३,४७० | - |
| ७,८२,९९९ किता एनएमबि सुलभ फण्ड - रु. १० का दरले पूरै चुक्ता म्यूचुअल फण्ड | ७८,२९,९९० | ७८,२९,९९० | - | ७८,२९,९९० | - |
| १.४ कर्जा सूचना केन्द्र लि. ३,५३,३० साधारण शेयर प्रतिशेयर रु. १०० ले पूरै चुक्ता | ३,५३,००० | - | - | ३,५३,००० | ३,५३,००० |
| ८,८२५ हकप्रद शेयर प्रतिशेयर रु. १०० ले पूरै चुक्ता | ८,८२,५०० | - | - | ८,८२,५०० | ८,८२,५०० |
| २४,२४४ बोनस शेयर प्रतिशेयर रु. १०० ले पूरै चुक्ता | - | - | - | - | - |
| १.५ नेपाल क्लियरिङ हाउस २५,००० साधारण शेयर प्रतिशेयर रु. १०० ले पूरै चुक्ता | २५,००,००० | - | - | २५,००,००० | २५,००,००० |
| १.६ नेशनल बैंकिङ ट्रेनिङ इन्स्टिट्यूट १२००० साधारण शेयर प्रतिशेयर रु. १०० ले पूरै चुक्ता | १२,००,००० | - | - | १२,००,००० | १२,००,००० |
| २. डिबेञ्चर तथा बण्ड लगानी | - | - | - | - | - |
| २.१ | - | - | - | - | - |
| २.२ | - | - | - | - | - |
| २.३ | - | - | - | - | - |
| कुल लगानी | ४,८२,१८,९६० | १५,४५,०६,२७० | ६१,२५,००० | ४,२०,९३,९६० | २,९९,५५,५०० |
| ३. जोखिमसम्बन्धी न्यवस्था | - | - | - | - | - |
| ३.१ गत वर्षसम्मको व्यवस्था | - | - | - | - | - |
| ३.२ यस वर्षको थप व्यवस्था | - | - | ६१,२५,००० | - | - |
| कुल न्यवस्था | - | - | ६१,२५,००० | - | - |
| खुद लगानी | ४,८२,१८,९६,० | १५,४५,०६,२७० | - | ४,२०,९३,९६० | २,९९,५५,५०० |

नोट:

नेपाल ग्रामिण विकास बैंक लिमिटेड २०७१ श्रावण ३० गते पाँच विकास क्षेत्रहरूमा संचालित पाँच ग्रामिण विकास बैंकहरू (मध्य पश्चिमाञ्चल ग्रामिण विकास बैंक लि. समेत) आपासमा गाभिएर संचालनमा आएको हो। यसले विगत ३ वर्षमा लाभांश वितरण गरेको छैन। मर्जर पश्चात शेयर प्रमाण-पत्र हालसम्म पनि जारी गरिएको छैन। शेयरको सूचीकरण समेत नभएकोले ने.रा.बैं. निर्देशन नं. ०८/०७२ बमोजिम शत प्रतिशत कोष व्यवस्था गरिएको छ।

व्यापारिक लगानी (Held for Trading)

३१ आषाढ २०७२ (१६ जुलाई २०१५)

| विवरण | परल मूल्य बजार मूल्य (क) | पछिल्लो बजार मूल्य (ख) | हालको नाफा/ (नोक्सान) रकम (ख -क) | यस वर्ष नाफा/ (नोक्सान) रकम | गत वर्ष | कैफियत |
|---|--------------------------------|------------------------------|--|--------------------------------------|---------|--------|
| १. नेपाल सरकारको ट्रेजरी बिल | - | - | - | - | - | |
| २. नेपाल सरकारको बचत पत्र | - | - | - | - | - | |
| ३. नेपाल सरकारको अन्य सुरक्षणपत्र | - | - | - | - | - | |
| ४. ने.रा.बैंक ऋणपत्र | - | - | - | - | - | |
| ५. विदेशी ऋणपत्र | - | - | - | - | - | |
| ६. स्वदेशी इजाजतपत्रप्राप्त संस्थाको शेयर | - | - | - | - | - | |
| ७. स्वदेशी इजाजतपत्रप्राप्त संस्थाको डिबेन्चर तथा बण्ड | - | - | - | - | - | |
| ८. स्वदेशी संगठित संस्थाको शेयर, डिबेन्चर तथा बण्ड | - | - | - | - | - | |
| ९. विदेशी बैंक लगानी (Placement) | - | - | - | - | - | |
| १०. अन्तर बैंक लगानी (Inter Bank Lending) | - | - | - | - | - | |
| ११. अन्य लगानी | - | - | - | - | - | |
| ११.१ १०,४३,३४७ कित्ता एनआईविएल संवृद्धि फण्ड- रु. १० का दरले पूरै चुक्ता म्यूचुअल फण्ड | १०,४३,३३,४७० | १०,४३,३३,४७० | १,०५,३७,८०५ | १,०४,३३५ | | |
| ११.२ ७,८२,९९९ कित्ता एनएमवि सुलभ फण्ड - रु. १० का दरले पूरै चुक्ता म्यूचुअल फण्ड | ७८,२९,९९० | ७८,२९,९९० | ७८,२९,९९० | - | | |
| कुल लगानी - | १,८२,६३,४६० | १,८२,६३,४६० | १,८३,६७,७९५ | १,०४,३३५ | | |

अनुसूची १२.२

भुक्तानी मितिसम्म धारण गर्ने लगानी (Held to Maturity)

३१ आषाढ २०७२ (१६ जुलाई २०१५)

| विवरण | परल मूल्य (क) | हालसम्मको क्षति रकम (ख) | यस वर्षको क्षति रकम (ग) | यस वर्ष नाफा/ (नोक्सान) रकम (क-ख-ग) | गत वर्ष नाफा/ (नोक्सान) रकम | कैफियत |
|--|------------------|-------------------------------|-------------------------------|---|--------------------------------------|--------|
| १. नेपाल सरकारको ट्रेजरी बिल | | २,१०,२४,२९,७५० | - | - | - | |
| २. नेपाल सरकारको बचत पत्र | | - | - | - | - | |
| ३. नेपाल सरकारको अन्य सुरक्षणपत्र | | ४५,४५,५०,००० | - | - | - | |
| ४. ने.रा.बैंक ऋणपत्र | | - | - | - | - | |
| ५. विदेशी ऋणपत्र | | - | - | - | - | |
| ६. स्वदेशी इजाजतपत्रप्राप्त संस्थाको शेयर | | - | - | - | - | |
| ७. स्वदेशी इजाजतपत्रप्राप्त संस्थाको डिबेन्चर तथा बण्ड | | - | - | - | - | |
| ८. स्वदेशी संगठित संस्थाको शेयर, डिबेन्चर तथा बण्ड | | - | - | - | - | |
| ९. विदेशी बैंक लगानी (Placement) | | ५,४२,८९,९९,९०२ | - | - | - | |
| १०. अन्य लगानी (अन्तर बैंक सापटि) | | - | - | - | - | |
| १०.१ निक्षेप संकलन नेपाल राष्ट्र बैंक | | १,१९,००,००,००० | | | | |
| १०.२ स्वदेशी बैंकहरुमा लगानी | | १०,१६,००,००० | | | | |
| कुल लगानी | | ९,२७,७४,९९,६५२ | - | - | - | |

बिक्रीको लागि उपलब्ध लगानी (Available for Sale)

३१ आषाढ २०७२ (१६ जुलाई २०१५)

| विवरण | परल मूल्य | पछिल्लो बजार मूल्य (क) | हालको बजार मूल्य (ख) | यस वर्ष कोष समायोजन रकम (स्-क) | गत वर्ष नाफा / (नोक्सान) रकम | कैफियत |
|--|--------------------|------------------------|----------------------|--------------------------------|------------------------------|--------|
| १. नेपाल सरकारको ट्रेजरी बिल | - | - | - | - | - | |
| २. नेपाल सरकारको बचत पत्र | - | - | - | - | - | |
| ३. नेपाल सरकारको अन्य सुरक्षणपत्र | - | - | - | - | - | |
| ४. ने.रा.बैंक ऋणपत्र | - | - | - | - | - | |
| ५. विदेशी ऋणपत्र | - | - | - | - | - | |
| ६. स्वदेशी इजाजतपत्रप्राप्त संस्थाको शेयर | - | - | - | - | - | |
| ७. स्वदेशी इजाजतपत्रप्राप्त संस्थाको डिबेन्चर तथा बण्ड | - | - | - | - | - | |
| ८. स्वदेशी संगठित संस्थाको शेयर, डिबेन्चर तथा बण्ड सूचीकृत | १,८८,९५,००० | - | १३,६१,३८,४७५ | - | - | * |
| सूचीकरण नभएको | १,१०,६०,५०० | - | - | ६१,२५,००० | - | ** |
| ९. विदेशी बैंक लगानी (Placement) | - | - | - | - | - | |
| १०. अन्तर बैंक लगानी (Inter Bank Lending) | - | - | - | - | - | |
| ११. अन्य लगानी | - | - | - | - | - | |
| कुल लगानी | २,९९,५५,५०० | - | १३,६१,३८,४७५ | ६१,२५,००० | - | |

नोट :

* प्रचलित बजार मूल्य परल मूल्य भन्दा बढी भएतापनि यस्ता धितोपत्रहरूलाई बजार मूल्यमा गणना नगरिएको ।

** ने.रा.बैंकको निर्देशिका नम्बर ८/२०७० ले छुट प्रदान गरेकोले कर्जा सूचना केन्द्र लि., नेपाल क्लियरिङ हाउस र नेशनल बैंकिङ ट्रेनिङ इन्सटिच्युटमा गरिएको लगानीको लागि लगानी समायोजन कोषमा रकम नछुट्याईएको ।

कर्जा सापट तथा बिल स्वरिद वर्गीकरण र सोका लागि व्यवस्था
३१ आषाढ २०७२ (१६ जुलाई २०१५)

| विवरण | कर्जा सापट | | | | | स्वरीद तथा डिस्कण्ट गरिएका बिल | | | यस वर्ष रु. | गत वर्ष रु. |
|-----------------------------------|-------------|----------------|-----------------|--------------|-----------------|--------------------------------|--------------|--------------|-----------------|-----------------|
| | स्वदेशी | | अन्य | विदेशी | जम्मा | स्वदेशी | विदेशी | जम्मा | | |
| | विपन्न वर्ग | | | | | | | | | |
| | बिमित | अबिमित | | | | | | | | |
| १. सक्रिय कर्जा सापट | - | १,७७,०८,३१,८४१ | ३७,७१,२४,२६,७९८ | १०,८५,४७,४४९ | ३९,५९,१८,०६,०८८ | - | ८०,५१,३९,१२० | ८०,५१,३९,१२० | ४०,३९,६९,४५,२०८ | ३५,६२,३०,१८,७१९ |
| १.१ असल | - | १,७७,०८,३१,८४१ | ३६,३३,२१,५५,६६६ | १०,८५,४७,४४९ | ३८,२१,१५,३४,९५६ | - | ८०,५१,३९,१२० | ८०,५१,३९,१२० | ३९,०१,६६,७४,०५६ | ३५,६२,३०,१८,७१९ |
| १.२ सुक्ष्म निगरानी | - | - | १,३८,०२,७१,१३२ | - | १,३८,०२,७१,१३२ | - | - | - | १,३८,०२,७१,१३२ | - |
| २. निष्क्रिय कर्जा सापट | - | ३,७७,९२३ | ७,४४,६६,२९१ | - | ७,४४,४४,२१४ | - | ८०,०३८ | ८०,०३८ | ७,४९,२४,२५२ | ९,१२,३७,०३६ |
| २.१ पुनरसंरचना/ पुनर्तालीकीकरण | - | - | १,४९,६२९ | - | १,४९,६२९ | - | - | - | १,४९,६२९ | २,७०,७५,९९८ |
| २.२ कमसल | - | - | ५३,९०० | - | ५३,९०० | - | - | - | ५३,९०० | ९३,७०,७३७ |
| २.३ शंकास्पद | - | - | १,४४,९१,००८ | - | १,४४,९१,००८ | - | - | - | १,४४,९१,००८ | १,१५,३३,५०९ |
| २.४ खराब | - | ३,७७,९२३ | ५,९७,७१,७५४ | - | ६,०१,४९,६७७ | - | ८०,०३८ | ८०,०३८ | ६,०२,२९,७१५ | ४,३२,५६,७९२ |
| (क) कुल कर्जा | - | १,७७,१२,०९,७६४ | ३७,७८,६८,९३,०८९ | १०,८५,४७,४४९ | ३९,६६,६६,५०,३०२ | - | ८०,५२,१९,१५८ | ८०,५२,१९,१५८ | ४०,४७,१८,६९,४६० | ३५,७१,४२,५५,७५५ |
| ३. कर्जा नोक्सानी | | | | | | | | | | |
| न्यवस्था | | | | | | | | | | |
| ३.१ असल | - | १,७७,०८,३१,८४१ | ३६,३३,२१,५५,७ | १०,८५,४७४ | ३८,२१,१५,३४९ | - | ८०,५१,३९१ | ८०,५१,३९१ | ३९,०१,६६,७४० | ३५,६२,३०,१८७ |
| ३.२ सुक्ष्म निगरानी | - | - | २,७६,०५,४२३ | - | २,७६,०५,४२३ | - | - | - | २,७६,०५,४२३ | - |
| ३.३ पुनरसंरचना/ पुनर्तालीकीकरण | - | - | १,४९,६२९ | - | १,४९,६२९ | - | - | - | १,४९,६२९ | २,७०,७५,९९८ |
| ३.४ कमसल | - | - | ५३,९०० | - | ५३,९०० | - | - | - | ५३,९०० | २३,४२,६८४ |
| ३.५ शंकास्पद | - | - | १,४४,९१,००८ | - | १,४४,९१,००८ | - | - | - | १,४४,९१,००८ | ५७,६६,७५५ |
| ३.६ खराब | - | ३,७७,९२३ | ५,९७,७१,७५४ | - | ६,०१,४९,६७७ | - | ८०,०३८ | ८०,०३८ | ६,०२,२९,७१५ | ४,३२,५६,७९२ |
| (ख) कुल न्यवस्था | - | १,८०,८६,२४१ | ४६,५३,९३,२७१ | १०,८५,४७४ | ४८,४५,६४,९८६ | - | ८१,३१,४२९ | ८१,३१,४२९ | ४९,२६,९६,४१५ | ४३,४६,७२,४१६ |
| ४. गत वर्षसम्मको | | | | | | | | | | |
| न्यवस्था | | | | | | | | | | |
| ४.१ असल | - | १,५२,०६,४२३ | ३३,४४,९३,३३२ | - | ३४,९६,९९,७५५ | - | ६५,३०,४३२ | ६५,३०,४३२ | ३५,६२,३०,१८७ | २९,९०,०६,५४८ |
| ४.२ पुनरसंरचना/ पुनर्तालीकीकरण | - | - | २,७०,७५,९९८ | - | २,७०,७५,९९८ | - | - | - | २,७०,७५,९९८ | २,७६,३०,९३६ |
| ४.३ कमसल | - | - | २३,४२,६८४ | - | २३,४२,६८४ | - | - | - | २३,४२,६८४ | - |
| ४.४ शंकास्पद | - | - | ५७,६६,७५५ | - | ५७,६६,७५५ | - | - | - | ५७,६६,७५५ | - |
| ४.५ खराब | - | ३,७७,९२३ | ४,२७,९८,८३१ | - | ४,३१,७६,७५४ | - | ८०,०३८ | ८०,०३८ | ४,३२,५६,७९२ | ७,९१,१९,३१३ |
| (ग) गत वर्षसम्मको कुल | - | १,५५,८४,३४६ | ४१,२४,७७,६०० | - | ४२,८०,६१,९४६ | - | ६६,१०,४७० | ६६,१०,४७० | ४३,४६,७२,४१६ | ४०,५७,५६,७९७ |
| (घ) गत वर्षको | | | | | | | | | | |
| न्यवस्थाबाट फिर्ता | - | - | ५,२१,२३,५८६ | - | ५,२१,२३,५८६ | - | - | - | ५,२१,२३,५८६ | ५,४०,५१,०८२ |
| (ङ) यस वर्षको थप | | | | | | | | | | |
| न्यवस्था | - | - | ११,०१,४७,५८५ | - | ११,०१,४७,५८५ | - | - | - | ११,०१,४७,५८५ | ८,२९,६६,६९९ |
| यस वर्षको परिवर्तन | - | - | ५,८०,२३,९९९ | - | ५,८०,२३,९९९ | - | - | - | ५,८०,२३,९९९ | २,८९,१५,६१७ |
| खुद कर्जा (क-ख) | - | १,७५,३१,२३,५२३ | ३७,३२,१४,९९,८१८ | १०,७४,६१,९७५ | ३९,१८,२०,८५,३१६ | - | ७९,७०,८७,७२९ | ७९,७०,८७,७२९ | ३९,९७,९१,७३,०४५ | ३५,२७,९५,८३,३३९ |

नोट :
 कुल विपन्न वर्ग कर्जा रु. १७,७१२.१० लाख रहेको (ग्रामीण विकास केन्द्र लि. तथा ग्रामीण विकास बैकमा गरेको लगानी रु. २५०.२० बाहेक)

कर्जा, सापट र बिल्स खरिदको सुरक्षण
३१ आषाढ २०७२ (१६ जुलाई २०१५)

| विवरण | यस वर्ष रु. | गत वर्ष रु. |
|--|------------------------|------------------------|
| (क) सुरक्षित | ४०,४७,१८,६९,४६० | ३५,७१,४२,५५,७५५ |
| १. चल/अचल सम्पत्तिको सुरक्षणमा | ३६,८१,१५,६९,३६९ | ३२,००,९०,८१,६३३ |
| २. स्वदेशी इजाजतपत्रप्राप्त संस्थाको जमानतमा | - | - |
| ३. सरकारी जमानतमा | १५,६९,२०,७२१ | १५,६९,२०,७२१ |
| ४. अन्तर्राष्ट्रिय श्रेणीकृत बैंकको जमानतमा | - | - |
| ५. निर्यात कागजात (Export Document) को सुरक्षणमा | १,०५,५४,३३,५२८ | १,२२,१७,२८,६७६ |
| ६. मुद्दति रसिदको सुरक्षणमा | ७८,५९,६८,७५३ | ८८,७९,६८,५८३ |
| क) संस्थाको आफ्नै मुद्दति रसिदको सुरक्षणमा | ७८,५९,६८,७५३ | ८८,७९,६८,५८३ |
| ख) अन्य इजाजतपत्रप्राप्त संस्थाको मुद्दति रसिदको सुरक्षणमा | - | - |
| ७. सरकारी ऋणपत्रको सुरक्षणमा | - | - |
| ८. काउण्टर जमानतमा | - | - |
| ९. व्यक्तिगत जमानतमा | - | - |
| १०. अन्य सुरक्षणमा | १,६६,२७,७७,०८९ | १,४३,९३,५६,१४२ |
| (ख) असुरक्षित | - | - |
| जम्मा (क + ख) | ४०,४७,१८,६९,४६० | ३५,७१,४२,५५,७५५ |

स्थिर सम्पत्ति
३१ आषाढ २०७२ (१६ जुलाई २०१५)

| विवरण | सम्पत्ति | | | | | यस वर्ष रु. | गत वर्ष रु. |
|---|---------------------|---------------------|---------------------|---------------------|---------------------|-----------------------|---------------------|
| | भवन | परिवहन साधन | मेशिनरी | कार्यालय सामान | अन्य | | |
| १. परलमोल | | | | | | | |
| (क) गत वर्षको मौज्जात | - | १२,८१,४९,९४० | २५,९१,६६,५२६ | ४६,३२,११,५८३ | १२,९१,७१,१७१ | ९७,९६,९९,२२० | ९३,९४,२७,३०७ |
| (ख) यस वर्ष थप | - | ११,५२,६६,८०० | ९२,५८,८४३ | १,४५,७७,७२६ | १,६१,३९,२९ | १४,०७,१७,२९८ | ६,७३,१४,४८७ |
| (ग) यस वर्ष पुनर्मूल्याङ्कन/पुनर्लेखन | - | - | - | - | - | - | - |
| (घ) यस वर्षको विक्री | - | (५६,००,०००) | (८,११,५७६) | (१०,१४,४५१) | - | (७४,२६,०२७) | (२,७०,४२,५७४) |
| (ङ) यस वर्षको अपलेखन | - | - | (५,८९,३७०) | - | - | (५,८९,३७०) | - |
| कुल परलमोल (क+ख+ग+घ+ङ) | - | २३,७८,१६,७४० | २६,७०,२४,४२३ | ४७,६७,७४,८५८ | १३,०७,८५,१०० | १,११,२४,०१,१२१ | ९७,९६,९९,२२० |
| २. ह्रास कट्टी | | | | | | | |
| (क) गत वर्षसम्मको | - | ७,७८,२५,०९१ | २१,४०,१२,७१७ | २८,४७,९४,६४८ | ५,४७,८०,१९२ | ६३,१४,१२,६४८ | ५३,६९,९८,१०५ |
| (ख) यस वर्षको | - | २,७०,९५,६८२ | २,३४,६८,१३७ | ५,७४,८१,९८० | ८६,०६,७६४ | ११,६६,५२,५६३ | ११,५४,७७,४३४ |
| (ग) ह्रासकट्टी पुनर्मूल्याङ्कन/पुनर्लेखन | - | - | - | - | - | - | - |
| (घ) ह्रासकट्टी रकम समायोजन/फिर्ता | - | (४१,२७,०८३) | (१३,८२,७५६) | (१०,०६,५२३) | - | (६५,१६,३६२) | २,१०,६२,८९१ |
| कुल ह्रासकट्टी (क+ख+ग+घ) | - | १०,०७,९३,६९० | २३,६०,९८,०९८ | ३४,१२,७०,१०५ | ६,३३,८६,९५६ | ७४,१५,४८,८४९ | ६३,१४,१२,६४८ |
| ३. बुक म्यालू (WDV) (१-२) | - | १३,७०,२३,०५० | ३,०९,२६,३२५ | १३,५५,०४,७५३ | ६,७३,९८,१४४ | ३७,०८,५२,२७२ | ३४,८२,८६,५७२ |
| ४. जग्गा | २५,९१,६०,००० | - | - | - | - | २५,९१,६०,००० | २५,९१,६०,००० |
| ५. पूँजीगत निर्माण (पूँजीकरण गरिनुपर्ने) | - | - | - | - | - | - | - |
| ६. लीज होल्ड सम्पत्ति | - | - | - | - | - | - | - |
| जम्मा (३+४+५+६) | २५,९१,६०,००० | १३,७०,२३,०५० | ३,०९,२६,३२५ | १३,५५,०४,७५३ | ६,७३,९८,१४४ | ६३,००,१२,२७२ | ६०,७४,४६,५७२ |

गैर बैकिङ्ग सम्पत्ति
३१ आषाढ २०७२ (१६ जुलाई २०१५)

| ऋणी वा पार्टीको नाम ठेगाना | गैर बैकिङ्ग सम्पत्ति सकार गरेको मिति | कुल गैर बैकिङ्ग सम्पत्ति रकम रु. | नोकसानो ब्यवस्था | | खुद गैर बैकिङ्ग सम्पत्ति रु. | गत वर्ष रु. |
|-------------------------------|---|-------------------------------------|------------------|---------|---------------------------------|-------------|
| | | | प्रतिशत | रकम रु. | | |
| | | | | - | | - |
| जम्मा | | - | | - | - | - |

अन्य सम्पत्ति
३१ आषाढ २०७२ (१६ जुलाई २०१५)

| विवरण | | यस वर्ष रु. | गत वर्ष रु. |
|---|---------------|---------------------|---------------------|
| १. मसलन्द मौज्दात | | ४५,१८,९२२ | ४५,१७,३३२ |
| २. लगानीमा असुल गर्न बाँकी आम्दानी | | ४,८८,७८,६१९ | ८,२५,३२,४७३ |
| ३. कर्जामा असुल गर्न बाँकी ब्याज | ७,३९,४५,६०६ | | ६,८०,५७,९१० |
| न्यून: ब्याज मुलतवी रकम | (७,३९,४५,६०६) | - | (६,८०,५७,९१०) |
| ४. असुल गर्न बाँकी कमिशन | | - | - |
| ५. सन्डी डेटर्स | | १२,४६,५०,११५ | ५,९७,८८,७७३ |
| ६. कर्मचारी सापटी र पेशकी | | ४९,३४,६५,११० | ४१,८५,२५,४९७ |
| ७. अग्रिम भुक्तानीहरू | | १,९३,११,५४६ | ६७,२७,३८२ |
| ८. मार्गस्थ नगद | | - | - |
| ९. मार्गस्थ अन्य (चेक समेत) | | - | - |
| १०. विनासूचना ड्राफ्टको भुक्तानी व्यवस्था कट्टी | २,२३,५९,३७५ | | - |
| | (२,२३,५९,३७५) | - | - |
| ११. अपलेखन हुन बाँकी खर्च | | १२,४९,५४६ | ९९,०२,१०४ |
| १२. शाखा मिलान हिसाब | | - | - |
| १३. स्थगन कर सम्पत्ति | | १४,७२,११,७०६ | ११,२३,५५,५४४ |
| १४. अन्य | | ७,३३,७४,०९३ | ११,४८,५८,९४० |
| क. अग्रिम कर भुक्तानी (खुद दायित्व) | | ३,८०,४३,००२ | ५,९२,६१,१२८ |
| ख. अन्य | | ३,५३,३१,०९१ | ५,५५,९७,८१२ |
| जम्मा | | ९१,२६,५९,६५७ | ८०,८९,३५,०४५ |

अन्य सम्पत्ति (थाप विवरण)
३१ आषाढ २०७२ (१६ जुलाई २०१५)

| विवरण | यस वर्ष रु. | | |
|-------|-------------|-----------------------|--|
| | १ वर्षसम्म | १ वर्षदेखि ३ वर्षसम्म | |
| | | | |

सम्भावित दायित्वहरू
३१ आषाढ २०७२ (१५ जुलाई २०१५)

| विवरण | यस वर्ष रु. | गत वर्ष रु. |
|--|------------------------|------------------------|
| १. संस्थाउपर दावी परेका तर संस्थाले दायित्व स्वीकार नगरेको | १,७०,००० | ३,७०,००० |
| २. प्रतिपत्र (मार्जिन नघटाइ पूरा रकम) | २,११,१२,७३,३०० | २,६४,०६,१४,८८७ |
| क) ६ महिनाभन्दा कम अवधिको | २,११,१२,७३,३०० | २,६४,०६,१४,८८७ |
| ख) ६ महिनाभन्दा बढी अवधिको | - | - |
| ३. पुनः डिस्काउन्ट गरिएका बिलहरू | - | - |
| ४. म्याद नाघि नसकेका ग्यारेन्टी/बण्ड | ८९,४७,०२,६३० | ९५,३७,८१,३११ |
| क) विड बण्ड | ८,४४,६१,३३८ | ६,३०,९६,३७० |
| ख) परफरमेन्स बण्ड | ८१,०२,४१,२९२ | ८९,०३,१४,९४१ |
| ग) अन्य ग्यारेन्टी/बण्ड | - | - |
| ५. चुक्ता वा भुक्तान हुन बाँकी शेयर लगानी | - | - |
| ६. फरवार्ड एक्स्चेञ्ज कन्ट्राक्टका बाँकी दायित्वहरू | ६,६२,१८,८४३ | - |
| ७. कलेक्सनमा रहेका बिलहरू | २,०७,९३,३०० | ८,६८,२५,९४४ |
| ८. मञ्जूरी तथा समर्थन | ३५,४६,७५,५९४ | ४५,४१,१९,७५० |
| ९. प्रत्याभूति प्रतिबद्धता | - | - |
| १०. अपरिवर्त्य कर्जा प्रतिबद्धता* | ५,९६,१२,५७,३०७ | ४,९१,१४,२४,५०८ |
| ११. अन्तर्राष्ट्रिय श्रेणीकृत बैंकको काउण्टर ग्यारेन्टीमा दिएको ग्यारेन्टी | ४,३५,०९,५८,९९१ | ३,९९,६६,३२,९०७ |
| १२. अग्रिम भुक्तानी ग्यारेन्टी | १३,४०,३३,३७१ | १०,२०,७८,५८२ |
| १३. कर्जा प्रवाहको लागि वित्तीय जमानत | १०,१६,००,००० | ९,६२,००,००० |
| १४. आयकरबापत सम्भावित दायित्व | ९२,९४,७९५ | - |
| १५. अन्य | १,१४,११,२२९ | - |
| जम्मा | १४,०१,६३,८९,३६० | १३,२४,२०,४७,८८९ |

* पूँजी पर्याप्तता मार्ग दर्शन २००७ (जुलाई २००८मा परिष्कृत) ले परिभाषित गरेको अनुसार

त्याज आम्दानी

२०७१ आ्रतण १ देखि २०७२ आषाढ ३१ गते (१७ जुलाई २०१४ देखि १६ जुलाई २०१५) सम्म

| विवरण | यस वर्ष रु. | गत वर्ष रु. |
|--|-----------------------|-----------------------|
| क. कर्जा, सापट र अधिविकर्षमा | ३,५६,६१,७८,६१३ | ३,४१,२०,६८,१६४ |
| १. कर्जा तथा सापट | २,८३,९३,४५,०९० | २,७८,११,३५,१३१ |
| २. अधिविकर्ष | ७२,६८,३३,५२३ | ६३,०९,३३,०३३ |
| ख. लगानीमा | ७,४३,८१,८९७ | ९,४६,१३,८३३ |
| १. नेपाल सरकारको ऋणपत्र | ६,९२,६१,२०२ | ९,४१,०६,६५५ |
| क) ट्रेजरी बिल्स | १,३९,७२,४४८ | २,५४,६३,०४५ |
| ख) विकास ऋणपत्र | ५,५२,८८,७५४ | ६,८६,४३,६१० |
| ग) राष्ट्रिय बचतपत्र | - | - |
| २. विदेशी ऋणपत्र | - | - |
| ३. नेपाल राष्ट्र बैंकको ऋणपत्र (रिभर्स रिपो र निक्षेप संकलन) | ३६,०३,३९७ | - |
| ४. डिबेञ्चर तथा बण्ड | - | - |
| ५. अन्तरबैंक लगानीमा ब्याज | १५,१७,२९८ | ५,०७,१७८ |
| क) बैंक/वित्तीय संस्थाहरू | १५,१७,२९८ | ५,०७,१७८ |
| ख) अन्य संस्थाहरू | - | - |
| ग. एजेन्सी मौज्दातमा | - | - |
| १. स्वदेशी बैंक | - | - |
| २. विदेशी बैंकहरू | - | - |
| घ. माग तथा अल्प सूचनामा प्राप्त हुने मौज्दातमा | - | - |
| १. स्वदेशी बैंक/वित्तीय संस्थाहरू | - | - |
| २. विदेशी बैंकहरू | - | - |
| ङ. अन्यमा | १८,०७,६५,८२८ | ४६,९९,६५,५८६ |
| १. सर्टिफिकेट अफ डिपोजिट | - | - |
| २. अन्तरबैंक/कर्जा | - | - |
| ३. अन्य | १८,०७,६५,८२८ | ४६,९९,६५,५८६ |
| क) विदेशी बैंकमा राखिएको मौज्दात | १५,६९,२०,३१५ | ४४,७०,६२,४२४ |
| ख) अन्य | २,३८,४५,५१३ | २,२९,०३,१६२ |
| जम्मा | ३,८२,१३,२६,३३८ | ३,९७,६६,४७,५८३ |

त्याज खर्च

२०७१ आराण १ देखि २०७२ आषाढ ३१ गते (१७ जुलाई २०१४ देखि १६ जुलाई २०१५) सम्म

| विवरण | यस वर्ष रु. | गत वर्ष रु. |
|---------------------------------------|----------------|----------------|
| क. निक्षेप वायित्वमा | १,६७,३९,१४,६०७ | २,१४,५३,६३,०२९ |
| १. मुहती निक्षेप | १,०७,०७,७७,४५६ | १,५६,१४,२५,४५० |
| १.१ स्वदेशी मुद्रा | ९३,४१,०३,२५४ | १,१४,६४,२८,५८३ |
| १.२ विदेशी मुद्रा | १३,६६,७४,२०२ | ४१,४९,९६,८६७ |
| २. बचत निक्षेप | ४५,६१,४१,९३६ | ४४,९३,७३,०८४ |
| २.१ स्वदेशी मुद्रा | ४५,५३,४४,२२० | ४४,८७,५०,५९९ |
| २.२ विदेशी मुद्रा | ७,९७,७९६ | ६,२२,४८५ |
| ३. मागेको बखत तिर्नुपर्ने निक्षेप | १४,६९,९५,२१५ | १३,४५,६४,४९५ |
| ३.१ स्वदेशी मुद्रा | १४,११,०८,३७९ | १३,४२,२०,५९३ |
| ३.२ विदेशी मुद्रा | ५८,८६,८३६ | ३,४३,९०२ |
| ४. सर्तिफिकेट अफ डिपोजिट | - | - |
| ख. कर्जा सापटमा | ९,९९,२७,६९६ | ८,६२,४१,२२४ |
| १. ऋणपत्र तथा बण्ड | ९,७८,००,००० | ८,५८,०९,३१५ |
| २. नेपाल राष्ट्र बैकबाट प्राप्त कर्जा | - | - |
| ३. अन्तर बैक/वित्तीय संस्था कर्जा | २१,२७,६९६ | ४,३१,९०९ |
| ४. अन्य संगठित संस्था | - | - |
| ५. अन्य कर्जा | - | - |
| ग. अन्यमा | - | - |
| जम्मा | १,७७,३८,४२,३०३ | २,२३,१६,०४,२५३ |

कमिशन तथा डिस्काउण्ट आम्दानी

२०७१ आराण १ देखि २०७२ आषाढ ३१ गते (१७ जुलाई २०१४ देखि १६ जुलाई २०१५) सम्म

| विवरण | यस वर्ष रु. | गत वर्ष रु. |
|---------------------------------|--------------|--------------|
| क. बिल्स खरिद तथा डिस्काउण्ट | ६९,२१७ | १२,५०० |
| १. स्वदेशी | - | - |
| २. विदेशी | ६९,२१७ | १२,५०० |
| ख. कमिशन | १३,७९,५२,४६४ | १६,७७,४८,७९४ |
| १. प्रतितपत्र | ३,०४,३६,४६७ | २,७५,५३,१५२ |
| २. जमानतपत्र | ४,५५,८३,७९० | ८,५३,४३,७९३ |
| ३. कलेक्सन फी | २२,८४,९८७ | ३५,१४,६३९ |
| ४. रेमिटेन्स फी | ५,९६,४७,२२० | ५,१३,३७,२१० |
| ५. क्रेडिट कार्ड | - | - |
| ६. शेयर प्रत्याभूति/निष्कासन | - | - |
| ७. सरकारी कारोबारबापत | - | - |
| ८. एजेन्सी कमिशन (इ.प्रा.) बापत | - | - |
| ९. बट्टा आम्दानी | - | - |
| ग. अन्य | २०,२३,३२,३५६ | १५,२६,६४,११८ |
| १. कार्ड कारोबार | १९,३६,८४,७८३ | १३,६४,१३,३४२ |
| २. एजेन्सी कमिशन | ८४,६२,२३० | १,६१,९३,५०२ |
| ३. अन्य | १,८५,३४३ | ५७,२७४ |
| जम्मा | ३४,०३,५४,०३७ | ३२,०४,२५,४१२ |

अनुसूची ११

अन्य संचालन आम्दानी

२०७१ आश्विन १ देखि २०७२ आषाढ ३१ गते (१७ जुलाई २०१४ देखि १६ जुलाई २०१५) सम्म

| विवरण | यस वर्ष रु. | गत वर्ष रु. |
|--------------------------------------|---------------------|---------------------|
| १. सेफ डिपोजिट भल्डको भाडा | ५४,१७,३२६ | ४४,१०,८५० |
| २. क्रेडिटकार्ड निष्काशन तथा नवीकरण | - | - |
| ३. ए.टि.एम कार्ड निष्कासन तथा नवीकरण | ६,८४,८७,४२५ | ६,४०,२१,३६२ |
| ४. टेलिक्स/टि.टि | ३,९९,८६,७५२ | ३,६२,७७,१७४ |
| ५. सेवा शुल्क | १७,०६,४४,००८ | ९,७३,६४,३४० |
| ६. नवीकरण शुल्क | ८२,७२,२५० | १,१२,६९,७१६ |
| ७. अन्य | १,४८,८३,२७२ | ३९,२३,७०९ |
| जम्मा | ३०,७६,९१,०३३ | २१,७२,६७,१५१ |

अनुसूची १२

सटही घटबढ आम्दानी/नोक्सान

२०७१ आश्विन १ देखि २०७२ आषाढ ३१ गते (१७ जुलाई २०१४ देखि १६ जुलाई २०१५) सम्म

| विवरण | यस वर्ष रु. | गत वर्ष रु. |
|---|---------------------|---------------------|
| क. विनिमय दरमा भएको फरकबाट आम्दानी/(नोक्सानी) | २५,४५,३२८ | ४७,१४,२२१ |
| ख. विदेशी मुद्रा कारोबारबाट (बढावाहेक) | १,१६,९२,४,०९६ | १०,३०,९२,७४६ |
| जम्मा आम्दानी/(नोक्सानी) | ११,९४,६९,४२४ | १०,७८,०६,९६७ |

अनुसूची १३

कर्मचारी खर्च

२०७१ आश्विन १ देखि २०७२ आषाढ ३१ गते (१७ जुलाई २०१४ देखि १६ जुलाई २०१५) सम्म

| विवरण | यस वर्ष रु. | गत वर्ष रु. |
|---|---------------------|---------------------|
| १. तलब | २२,७४,७२,२९९ | १९,५०,१८,२७२ |
| २. भत्ता | १५,६३,६४,१४७ | १३,८१,९१,०४६ |
| ३. सञ्चयकोषमा थप | २,१९,४८,१४८ | १,८६,२०,४२० |
| ४. तालिम खर्च | ८,४१,४७५ | ४,२०,७३२ |
| ५. पोशाक | ८,६३,६५७ | ४,२०,७७४ |
| ६. औषधोपचार | ८३,०६,३०५ | ८०,२८,६७७ |
| ७. बीमा | २,११,०८,८८२ | १,९०,३९,४२८ |
| ८. पेन्सन, उपदान र विदा वापतको व्यवस्था | ९,८३,४१,१६० | ४,६७,१३,९७७ |
| ९. अन्य (चमेना) | १,६९,८५,३९४ | १,६६,२४,४७७ |
| जम्मा | ५५,२२,३१,४६७ | ४४,३०,७७,८०३ |

अन्य संचालन खर्च

२०७१ आगत १ देखि २०७२ आषाढ ३१ गते (१७ जुलाई २०१४ देखि १६ जुलाई २०१५) सम्म

| विवरण | यस वर्ष रु. | गत वर्ष रु. |
|---|--------------|--------------|
| १. घरभाडा | ९,०८,४५,०७२ | ८,३१,८९,२२० |
| २. बत्ती, बिजुली र पानी | १,८१,०३,०८५ | १,८३,१०,१५३ |
| ३. मर्मत तथा सम्भार | २,५७,२७,२६० | १,९५,१२,५५० |
| क) भवन (लिजमा लिईएको) | ८,३१,८६६ | १३,९८,०९७ |
| ख) सवारी साधन | ३०,४५,४५३ | ३०,१४,०५६ |
| ग) अन्य (कम्प्युटर, कार्यालय उपकरण र फर्निचर) | २,१८,४९,९४१ | १,५१,००,३९७ |
| ४. बीमा | ८६,२१,२४७ | ७९,७३,०२१ |
| ५. पोष्टेज, टेलिक्स, टेलिफोन, फ्याक्स | १,०३,९२,४८७ | १,०१,८८,४२२ |
| ६. साना उपकरण | ४,२७,४७२ | ५,६२,७८६ |
| ७. भ्रमण भत्ता र खर्च | १,२२,२९,२०० | १,३२,६७,२८३ |
| ८. मसलन्द र छपाई | २,३४,२५,५९३ | १,६८,४१,२५३ |
| ९. पत्रपत्रिका तथा पुस्तक | १२,७४,१५९ | ११,९१,२८७ |
| १०. विज्ञापन | ५०,८१,४९९ | ६३,८४,९८९ |
| ११. कानूनी खर्च | १४,४३,८०७ | १३,८९,६९५ |
| १२. चन्दा | ५०,००,००० | - |
| १३. संचालकसमिति सम्बन्धी खर्च | १३,७५,१९२ | १०,९९,७०५ |
| क) बैठक भत्ता | १०,५२,५०० | ६,२४,००० |
| ख) अन्य खर्च | ३,२२,६९२ | ४,७५,७०५ |
| १४. साधारण सभासम्बन्धी खर्च | २६,३३,८९९ | १८,५५,५५१ |
| १५. लेखापरीक्षण सम्बन्धी खर्च | ३,६५,१८९ | ४,६२,६८४ |
| क) लेखापरीक्षण शुल्क | २,७१,२०० | २,७१,२०० |
| ख) अन्य खर्च | ९३,९८९ | १,९१,४८४ |
| १६. रकम स्थानान्तरण कमिशन | - | - |
| १७. स्थिर सम्पत्तिमा हास कट्टी | ११,६६,५२,५६३ | ११,५४,७७,४३४ |
| १८. पूर्व सञ्चालन खर्च अपलेखन | - | - |
| १९. शेयर निष्काशन खर्च | - | - |
| २०. प्राविधिक सेवा शुल्क | १,९७,१३,६९५ | १,९३,९१,५७७ |
| २१. मनोरञ्जन खर्च | १४,४३,३८३ | १४,६२,६९० |
| २२. अपलेखन खर्च | - | - |
| २३. सुरक्षा खर्च | ५,०३,३७,७३६ | ५,०६,२४,५७९ |
| २४. कर्जा सुरक्षण प्रिमियम | १,९५,३३,१०६ | १,६९,५०,५६२ |
| २५. कमिशन र डिस्काउण्ट | - | - |
| २६. अन्य | १०,११,६७,६३८ | ११,९८,९३,३८५ |
| क) सूचना प्रविधि संवर्द्धन लागत | २,२९,७३,२३५ | ३,९४,२१,५१७ |
| ख) ईन्धन | २,१०,८७,००३ | २,१९,९०,४८७ |
| ग) बैंक प्रवर्धन | ३,४९,३३८ | ९,२९,४४२ |
| घ) नोस्ट्रो कारोबार सम्बन्धि शुल्क | २५,९९,४९८ | १६,७४,४९२ |
| ङ) आउटसोर्सिङ खर्च | ७५,३९,२५४ | ७१,४१,९८३ |
| च) कर्जा सूचना प्रतिवेदन शुल्क | ६६,६५,४०० | ५६,९१,१६० |
| छ) मास्टर कार्ड तथा भिजा कार्ड शुल्क | ४४,५५,४०३ | ९९,९९,८४३ |
| ज) अन्य संचालन खर्च | ३,५४,९८,५०७ | ३,३०,४४,४६१ |
| जम्मा | ५१,५७,९३,२८२ | ५०,६०,२८,८२६ |

अनुसूची १५

सम्भावित नोक्सानी व्यवस्था
२०७१ आश्विन १ देखि २०७२ आषाढ ३१ गते (१७ जुलाई २०१४ देखि १६ जुलाई २०१५) सम्म

| विवरण | यस वर्ष रु. | गत वर्ष रु. |
|---|---------------------|--------------------|
| १. कर्जा नोक्सानी व्यवस्थामा भएको वृद्धि | ११,०१,४७,५८५ | ८,२९,६६,६९९ |
| २. लगानी नोक्सानी व्यवस्थामा भएको वृद्धि | ६१,२५,००० | - |
| ३. गैर बैकिङ्ग सम्पत्ति नोक्सानी व्यवस्था | - | - |
| ४. अन्य सम्पत्तिमा गरिएको व्यवस्था | ३,६८,३६९ | - |
| जम्मा | ११,६६,४०,९५४ | ८,२९,६६,६९९ |

अनुसूची १६

गैर संचालन आम्दानी/नोक्सान
२०७१ आश्विन १ देखि २०७२ आषाढ ३१ गते (१७ जुलाई २०१४ देखि १६ जुलाई २०१५) सम्म

| विवरण | यस वर्ष रु. | गत वर्ष रु. |
|--|--------------------|------------------|
| १. लगानी बिक्रीबाट आम्दानी/(नोक्सान) | - | २४,२२,६४६ |
| २. सम्पत्ति बिक्रीबाट आम्दानी/(नोक्सान) | २,५२,१५३ | ३,९१,६२४ |
| ३. लाभांश (खुद) | ४६,४५,३८१ | ३३,२८,०७३ |
| ४. नेपाल राष्ट्र बैंकबाट प्राप्त सहूलियत | - | - |
| क) लोकिएका शाखाहरूको नोक्सानबापत क्षतिपूर्ति | - | - |
| ख) व्याज सहूलियत | - | - |
| ग) सटही काउण्टर | - | - |
| ५. अन्य | ५८,११,१६९ | २५,८५,९३३ |
| खुद गैर संचालन आम्दानी/(नोक्सान) | १,०७,०८,७०३ | ८७,२८,२७६ |

अनुसूची १७

सम्भावित नोक्सानी व्यवस्थाबाट फिर्ता
२०७१ आश्विन १ देखि २०७२ आषाढ ३१ गते (१७ जुलाई २०१४ देखि १६ जुलाई २०१५) सम्म

| विवरण | यस वर्ष रु. | गत वर्ष रु. |
|---|--------------------|--------------------|
| १. कर्जा नोक्सानी व्यवस्थाबाट फिर्ता | ५,२१,२३,५८६ | ५,४०,५१,०८२ |
| २. गैर बैकिङ्ग सम्पत्ति नोक्सानी व्यवस्थाबाट फिर्ता | - | १,७७,५९,००० |
| ३. लगानी व्यवस्थाबाट फिर्ता | - | - |
| ४. अन्य सम्पत्तिको व्यवस्थाबाट फिर्ता | - | - |
| जम्मा | ५,२१,२३,५८६ | ७,१८,१०,०८२ |

अनुसूची १८

असामान्य कारोबारहरूबाट भएको आम्दानी/खर्च
२०७१ आश्विन १ देखि २०७२ आषाढ ३१ गते (१७ जुलाई २०१४ देखि १६ जुलाई २०१५) सम्म

| विवरण | यस वर्ष रु. | गत वर्ष रु. |
|---|--------------------|------------------|
| १. अपलेखन भएको कर्जाको असुली | ५०,८५,३६८ | - |
| २. स्वेच्छिक अवकाश खर्च | - | - |
| ३. असुली हुन नसक्ने कर्जाको अपलेखन {४.२८ (क)} | - | (८,५९,२२८) |
| ४. अन्य खर्च/आम्दानी (अपलेखन भएको कर्जाबाट प्राप्त व्याज तथा गैर बैकिङ्ग सम्पत्तिको विक्रीबाट प्राप्त आम्दानी) | १,४९,५४,६१३ | ४९,९०,४६५ |
| जम्मा | २,००,३९,९८१ | ४१,३१,२३७ |

अनुसूची १८ (क)

अपलेखित कर्जाको विवरण
२०७१ आश्विन १ देखि २०७२ आषाढ ३१ गते (१७ जुलाई २०१४ देखि १६ जुलाई २०१५) सम्म

| क्र.सं. | कर्जा प्रकार | अपलेखन गरिएको रकम | धितोको प्रकार तथा रकम | धितो मूल्यांकनको आधार | कर्जा स्वीकृत गर्ने अधिकारी/तह | कर्जा असुलीका लागि भए गरेका प्रयास | कैफियत |
|---------|-------------------|-------------------|-----------------------|-----------------------|--------------------------------|------------------------------------|----------|
| १ | चालू पूँजी कर्जा | - | - | - | - | - | - |
| २ | परियोजना कर्जा | - | - | - | - | - | - |
| ३ | स्थिर पूँजी कर्जा | - | - | - | - | - | - |
| ४ | व्यक्तिगत कर्जा | - | - | - | - | - | - |
| ५ | अन्य कर्जा | - | - | - | - | - | - |
| | कुल कर्जा | - | - | - | - | - | - |

संचालक/कार्यकारी प्रमुख/संस्थापक/कर्मचारी र शेयरहोल्डरहरूलाई गएको कर्जा सापट वितरण

३१ आषाढ २०७२ (१६ जुलाई २०१५)

बैंकको संचालक, प्रमुख कार्यकारी अधिकृत, संस्थापक तथा १% भन्दा बढी शेयर स्वामित्व हुने शेयरधनी (कूल कर्जा तथा लगानी समेत) तथा उनीहरूको सगोलमा रहेका परिवारका सदस्यहरूलाई अथवा उक्त परिवारका सदस्यहरू व्यवस्थापकीय साभेदार वा जमानतकर्ता रहेको कम्पनीलाई प्रदान गरेको कर्जा तथा लगानी, बिल खरिद एवं छुट वितरण निम्न बमोजिम रहेको छ ।

| संस्थापक / संचालक / कार्यकारी प्रमुखको नाम | गत वर्षसम्मको बाँकी | | यस वर्ष असुली | | यस वर्ष थप कर्जा | २०७२ आषाढ मसान्तसम्म बाँकी | |
|---|---------------------|-------|---------------|-------|---------------------|----------------------------|-------|
| | साँवा | न्याज | साँवा | न्याज | | साँवा | न्याज |
| क) संचालक | | | | | | | |
| १ | - | - | - | - | - | - | - |
| २ | | | | | | | |
| ख) कार्यकारी प्रमुख | | | | | | | |
| १ | - | - | - | - | - | - | - |
| २ | - | - | - | - | - | - | - |
| ग) संस्थापक | | | | | | | |
| १ | - | - | - | - | - | - | - |
| २ | - | - | - | - | - | - | - |
| घ) कर्मचारी | | | | | | | |
| १ | - | - | - | - | - | - | - |
| २ | - | - | - | - | - | - | - |
| ड) शेयरधनीहरू | | | | | | | |
| १ | - | - | - | - | - | - | - |
| २ | - | - | - | - | - | - | - |
| जम्मा | - | - | - | - | - | - | - |

पूँजीकोष तालिका
३१ आषाढ २०७२ (१६ जुलाई २०१५)

रु. हजारमा

| | २०७२ आषाढ मासान्त | २०७१ आषाढ मासान्त |
|--|--------------------|--------------------|
| १.१ जोखिम भारित सम्पत्ति | | |
| क. कर्जा जोखिम | ४,५४,४१,७४० | ४,०२,३२,०७४ |
| ख. संचालन जोखिम | ३०,०९,९९० | २४,५१,४९० |
| ग. बजार जोखिम | ४,५५,७८० | ३,८१,१४९ |
| कुल जोखिम भारित सम्पत्ति | ४,८९,०७,४३० | ४,३०,६४,७१३ |
| PILLAR II अन्तर्गतको समायोजन | | |
| जोडः ने.रा.वै.को निर्देशन बमोजिम कूल आम्दानीको २% थप (६.४क ७) | ४,७७,४५१ | ४,३८,२४९ |
| जोडः ने.रा.वै.को निर्देशन बमोजिम कूल जोखिम भारित सम्पत्तिको २% थप (६.४क ९) | ९,७८,१४९ | ८,६१,२९४ |
| कुल जोखिम भारित सम्पत्ति (PILLAR II अन्तर्गतको समायोजन पछि) | ५,०३,६३,०३० | ४,४३,६४,२५६ |
| १.२ पूँजी कोष | | |
| प्राथमिक पूँजी (Tier I) | ५६,३१,५११ | ४५,२२,४०८ |
| क. चुक्ता पूँजी | ३०,५८,०६० | २६,५०,२०६ |
| ख. इरिडिमेबल नन् क्युमुलेटिभ प्रिफरेन्स शेयर | - | - |
| ग. शेयर प्रिमियम | ७९,१६० | - |
| घ. प्रस्तावित बोनस शेयर | ८,२५,६७६ | ३,९८,८७७ |
| ङ. साधारण जगेडा कोष | ११,२३,७८१ | ११,१०,६९३ |
| च. संचित नाफा/(नोक्सान) गत आ.व. सम्मको | - | - |
| छ. चालू आ.व.को नाफा/(नोक्सान) | ३,१६१ | ५,८१५ |
| ज. पूँजी फिर्ता समायोजन कोष | - | - |
| झ. पूँजी समायोजन कोष | १,३५,००० | ८५,००० |
| ञ. लाभांश समिकरण कोष | - | - |
| ट. ऋणपत्र भुक्तानी जगेडा कोष | २,५९,४६१ | १,५९,४६१ |
| ठ. अन्य स्वतन्त्र कोषहरू | १,४७,२१२ | १,१२,३५६ |
| ड. घटाउने : स्थगन कर कोष | - | - |
| ढ. घटाउने : अवास्तविक सम्पत्ति | - | - |
| ण. घटाउने : ख्याति बापतको रकम | - | - |
| त. घटाउने : अपलेखन नगरिएका विविध सम्पत्ति | - | - |
| थ. घटाउने : इजाजतप्राप्त संस्थामा गरिएको शेयर लगानी | - | - |
| द. घटाउने : वित्तीय स्वार्थ रहेको कम्पनीमा रहेको लगानी | - | - |
| ध. घटाउने : सीमाभन्दा बढी लगानी | - | - |
| न. घटाउने : प्रत्याभूति (Underwriting) अन्तर्गत गरिएको लगानी | - | - |
| प. घटाउने : पारिस्परिक क्रस होल्डिंग | - | - |
| फ. घटाउने : प्रयोगमा नआएको तथा सीमा भन्दा बढि खरिद गरेको घर जग्गा | - | - |
| ब. घटाउने : अन्य | - | - |
| PILLAR II अन्तर्गतको समायोजन | | |
| घटाउने : ६.४ (क) (१) अनुसार अपर्याप्त व्यवस्था | - | - |
| घटाउने : ६.४ (क) (२) अन्तर्गत सम्बन्धित पक्षलाई तथा निषेधित क्षेत्रलाई प्रवाहित कर्जा सुविधा | - | - |
| पुरक पूँजी (Tier II) | १४,३२,१७७ | १३,६९,६२० |
| क. क्युमुलेटिभ र/वा रिडिमेबल प्रिफरेन्स शेयर | - | - |
| ख. सुरक्षण नराखिएको सहायक आवधिक ऋण | १०,००,००० | १०,००,००० |
| ग. हाइब्रिड पूँजी उपकरणहरू | - | - |
| घ. असल कर्जा नोक्सानी व्यवस्था | ४,१७,७७२ | ३,५६,२३० |
| ङ. सटही समिकरण कोष | १४,०२७ | १३,३९० |
| च. लगानी समायोजन कोष | ३७८ | - |
| छ. सम्पत्ति पुनर्मूल्याङ्कन कोष | - | - |
| ज. अन्य कोष | - | - |
| कुल पूँजी कोष (Tier I & II) | ७०,६३,६८८ | ५८,९२,०२८ |
| १.३ पूँजीकोष अनुपात | | |
| प्राथमिक पूँजी/कुल जोखिम भारित सम्पत्ति (Tier I) (PILLAR II अन्तर्गतको समायोजन पछि) | ११.१८% | १०.१९% |
| पूँजी कोष/कुल जोखिम भारित सम्पत्ति (Tier I & Tier II) (PILLAR II अन्तर्गतको समायोजन पछि) | १४.०३% | १३.२८% |

कर्जा जोखिम
३१ आषाढ २०७२ (१६ जुलाई २०१५)

| क) बासलातभित्रको कारोबार | किताबी मूल्य | विशेष न्यवस्था | गणना गर्न सकिने CRM | खूद रकम | जोखिम भार % | जोखिम भारित रकम | गत वर्ष | |
|--|--------------|-------------------|------------------------|-----------------|----------------|--------------------|-----------|-----------------|
| | (क) | (ख) | (ग) | (घ)=(क)-(ख)-(ग) | (ङ) | (च)=(घ)x(ङ) | खूद रकम | जोखिम भारित रकम |
| नगद मौज्जात | १७,५३,९१२ | | | १७,५३,९१२ | ०% | - | १५,२७,०२९ | - |
| नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात | ४६,६२,४३४ | | | ४६,६२,४३४ | ०% | - | ३८,९०,९८९ | - |
| सुन | - | - | - | - | ०% | - | - | - |
| नेपाल सरकारको ऋणपत्रमा लगानी | २५,५६,९८० | | | २५,५६,९८० | ०% | - | ५९,७६,२४२ | - |
| नेपाल सरकारउपरको सम्पूर्ण दाबी | १,५६,१२१ | | | १,५६,१२१ | ०% | - | १,५६,१२१ | - |
| नेपाल राष्ट्र बैंक ऋणपत्रमा गरिएको लगानी | - | | | - | ०% | - | - | - |
| नेपाल राष्ट्र बैंकउपरको सम्पूर्ण दाबी | १२,१२,५१४ | | | १२,१२,५१४ | ०% | - | ४७,००६ | - |
| विदेशी सरकार तथा केन्द्रीय बैंक उपरको दाबी (ECA 0-1) | - | - | - | - | ०% | - | - | - |
| विदेशी सरकार तथा केन्द्रीय बैंक उपरको दाबी (ECA-2) | - | - | - | - | २०% | - | - | - |
| विदेशी सरकार तथा केन्द्रीय बैंक उपरको दाबी (ECA-3) | - | - | - | - | ५०% | - | - | - |
| विदेशी सरकार तथा केन्द्रीय बैंक उपरको दाबी (ECA-4-6) | - | - | - | - | १००% | - | - | - |
| विदेशी सरकार तथा केन्द्रीय बैंक उपरको दाबी (ECA-7) | - | - | - | - | १५०% | - | - | - |
| BIS, IMF, ECB, EC र बहुपक्षिय विकास बैंकहरूउपरको दाबी | - | - | - | - | ०% | - | - | - |
| अन्य बहुपक्षिय विकास बैंकहरू उपरको दाबी | - | - | - | - | १००% | - | - | - |
| सार्वजनिक संस्थाउपरको दाबी (ECA 0-1) | - | - | - | - | २०% | - | - | - |
| सार्वजनिक संस्थाउपरको दाबी (ECA 2) | - | - | - | - | ५०% | - | - | - |
| सार्वजनिक संस्थाउपरको दाबी (ECA 3-6) | - | - | - | - | १००% | - | - | - |
| सार्वजनिक संस्थाउपरको दाबी (ECA 7) | - | - | - | - | १५०% | - | - | - |
| तोकिएको पूँजीकोष कायम गर्ने स्वदेशी बैंकउपरको दाबी | १९,१६,२९२ | | | १९,१६,२९२ | २०% | ३,८३,२५८ | ९,४७,८५८ | १,८९,५७२ |
| तोकिएको पूँजीकोष कायम नगर्ने स्वदेशी बैंकउपरको दाबी | १,३०,२८२ | | | १,३०,२८२ | १००% | १,३०,२८२ | ३,३७,४२३ | ३,३७,४२३ |
| विदेशी बैंकउपरको दाबी (ECA Rating 0-1) | २,४९,६४९ | | | २,४९,६४९ | २०% | ४९,९३० | ५२,८२० | १०,५६४ |
| विदेशी बैंकउपरको दाबी (ECA Rating -2) | ३०,८४८ | | | ३०,८४८ | ५०% | १५,४२४ | १२,४२२ | ६,२११ |
| विदेशी बैंकउपरको दाबी (ECA Rating 3-6) | - | - | - | - | १००% | - | - | - |
| विदेशी बैंकउपरको दाबी (ECA Rating -7) | - | - | - | - | १५०% | - | - | - |

अनुसूची ३० (ख)

क्रमशः

| क) बासनातभित्रको कारोबार | किताबी मूल्य | विशेष न्यवस्था | गणना गर्न सकिने CRM | खुद रकम | जोखिम भारत % | जोखिम भारत रकम | गत वर्ष | |
|--|--------------------|------------------|---------------------|--------------------|--------------|--------------------|--------------------|--------------------|
| | (क) | (ख) | (ग) | (घ)=(क)-(ख)-(ग) | (ङ) | (च)=(घ)/(ङ) | खुद रकम | जोखिम भारत रकम |
| तोकिएको पूँजीकोपमा १ प्रतिशतभन्दा बढीले पूँजीकोप कायम गर्ने सार्क (SAARC) क्षेत्रभित्र स्थापना भएका विदेशी बैंक उपरको दावी | ६४,३७,९८२ | - | - | ६४,३७,९८२ | २०% | १२,८७,५९६ | १,२५,४२,१०६ | २५,०८,४२१ |
| स्वदेशी संघ संस्थाहरूउपरको दावी | २,५८,६४,६८४ | - | ७,०३,२५१ | २,५१,६१,४३३ | १००% | २,५१,६१,४३३ | २,२५,६८,३२२ | २,२५,६८,३२२ |
| विदेशी संघ संस्थाहरूउपरको दावी (ECA 0-1) | - | - | - | - | २०% | - | - | - |
| विदेशी संघ संस्थाहरूउपरको दावी (ECA 2) | - | - | - | - | ५०% | - | - | - |
| विदेशी संघ संस्थाहरूउपरको दावी (ECA 3-6) | - | - | - | - | १००% | - | - | - |
| विदेशी संघ संस्थाहरूउपरको दावी (ECA 7) | - | - | - | - | १५०% | - | - | - |
| उपभोग्य तथा साना कर्जा (Regulatory Retail Portfolio) (भाखा ननाघेको) | १,०२,९६,०१६ | - | १,३१,८८४ | १,०१,६४,१३२ | ७५% | ७६,२३,०९९ | ८१,४७,३६८ | ६१,१०,५२६ |
| ग्रानुलारिटी सीमाबाहेक अन्य शर्त पालना गरेको उपभोग्य तथा साना कर्जा (Regulatory Retail Portfolio except for Granularity) | - | - | - | - | १००% | - | - | - |
| आवासीय घरजग्गाबाट सुरक्षित दावी | १७,५९,७७९ | - | - | १७,५९,७७९ | ६०% | १०,५५,८६७ | १८,९६,७३७ | ११,३८,०४२ |
| आवासीय घरजग्गाबाट पूर्ण सुरक्षित नभएको दावी | - | - | - | - | १५०% | - | - | - |
| आवासीय घरजग्गाबाट सुरक्षित दावी (भाखा नाघेको) | ६६,५१६ | १५,७७७ | - | ५०,७३९ | १००% | ५०,७३९ | ६५,०१५ | ६५,०१५ |
| व्यापारिक घरजग्गाबाट सुरक्षित दावी | ३०,००० | - | - | ३०,००० | १००% | ३०,००० | ६०,००० | ६०,००० |
| भूक्तानी अर्वाधि समाप्त भईसकेको दावी (आवासीय घरजग्गाबाट सुरक्षित दावीबाहेक) | १,१९,२४६ | ५९,१४७ | - | ६०,०९९ | १५०% | ९०,१४९ | ६५,०८९ | ९७,६३४ |
| उच्च जोखिमयुक्त दावी | ९,६४,३७५ | - | ५९,७५८ | ९,०४,६१७ | १५०% | १३,५६,९२६ | ९,२४,८५६ | १३,८७,२८४ |
| स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको शेयर र अन्य पूँजीगत उपकरणमा भएको लगानी | ३७,२६३ | - | - | ३७,२६३ | १००% | ३७,२६३ | १८,८९५ | १८,८९५ |
| स्टक एक्सचेन्जमा सूचीकृत नभएको कम्पनीको शेयर र अन्य पूँजीगत उपकरणमा भएको लगानी | ११,०६१ | ६१२५ | - | ४,९३६ | १५०% | ७,४०४ | ११,०६१ | १६,५९२ |
| आवासीय घर जग्गाबाट सुरक्षित कर्मचारी कर्जा | २,०५,९४७ | - | - | २,०५,९४७ | ६०% | १,२३,५६८ | १,६७,८६३ | १,००,७१८ |
| अन्य सम्पत्ति-उठ्ठन बाँकी व्याज / सरकारी सुरक्षणपत्रमा दावी | ३,१८२ | - | - | ३,१८२ | ०% | - | १२,५९५ | - |
| मार्गस्थ नगद तथा भुक्तानी प्राप्त हुने क्रममा रहेको अन्य नगद | - | - | - | - | २०% | - | - | - |
| अन्य सम्पत्ति | २६,५२,७७० | १३,४१,७४१ | - | १३,११,०२९ | १००% | १३,११,०२९ | ११,९८,३१८ | ११,९८,३१८ |
| जम्मा | ६,११,१७,८५३ | १४,२२,७९० | ८,९४,८९३ | ५,८८,००,१७० | | ३,८७,१३,९६७ | ६,०६,२६,१३५ | ३,५८,१३,५३७ |

अनुसूची ३० (ख)

क्रमशः

| ख) वासलातवहिरको कारोबार | कूल किताबी मूल्य | विशेष न्यवस्था | गणना गर्न सकिने CRM | खुद रकम | जोखिम भारित % | जोखिम भारित रकम | गत वर्ष | |
|--|------------------|-------------------|------------------------|-----------------|------------------|--------------------|-----------|-----------------|
| | (क) | (ख) | (ग) | (घ)=(क)-(ख)-(ग) | (ङ) | (च)=(घ)×(ङ) | खुद रकम | जोखिम भारित रकम |
| जुनसुकै बेला फिर्ता लिन सकिने प्रतिबद्धता | | | | - | ०% | - | - | - |
| बिल्स कलेक्सन | २०,७९३ | | | २०,७९३ | ०% | - | ८६,८२६ | - |
| अग्रिम विनिमय सम्झौता सम्बन्धि दायित्व | ६६,२१९ | - | - | ६६,२१९ | १००% | ६,६२२ | - | - |
| ६ महिनाभन्दा कम अवधिको प्रतित-पत्र स्वदेशी कारोबार पक्ष | २१,११,२७३ | | १,१८,५०५ | १९,९२,७६८ | २०% | ३,९८,५५४ | २५,१२,१६४ | ५,०२,४३३ |
| विदेशी कारोबार पक्ष (counter party) (ECA Rating 0-1) | - | - | - | - | २०% | - | | |
| विदेशी कारोबार पक्ष (counter party) (ECA Rating 2) | - | - | - | - | ५०% | - | | |
| विदेशी कारोबार पक्ष (counter party) (ECA Rating 3-6) | - | - | - | - | १००% | - | | |
| विदेशी कारोबार पक्ष (counter party) (ECA Rating 7) | - | - | - | - | १५०% | - | | |
| ६ महिनाभन्दा बढी अवधिको प्रतित-पत्र स्वदेशी कारोबार पक्ष | - | - | - | - | ५०% | - | | |
| विदेशी कारोबार पक्ष (counter party) (ECA Rating 0-1) | - | - | - | - | २०% | - | | |
| विदेशी कारोबार पक्ष (counter party) (ECA Rating 2) | - | - | - | - | ५०% | - | | |
| विदेशी कारोबार पक्ष (counter party) (ECA Rating 3-6) | - | - | - | - | १००% | - | | |
| विदेशी कारोबार पक्ष (counter party) (ECA Rating 7) | - | - | - | - | १५०% | - | | |
| विडु बण्ड, परफरमेन्स बण्ड, काउण्टर ग्यारेण्टी स्वदेशी कारोबार पक्ष | ९,६४,६८६ | | १,१६,८२५ | ८,४७,८६१ | ५०% | ४,२३,९३१ | ४७,१२,३५७ | २३,५६,१७९ |
| विदेशी कारोबार पक्ष (counter party) (ECA Rating 0-1) | १,०८,०७५ | - | ८६,४६० | २१,६१५ | २०% | ४,३२३ | | |
| विदेशी कारोबार पक्ष (counter party) (ECA Rating 2) | - | - | - | - | ५०% | - | | |
| विदेशी कारोबार पक्ष (counter party) (ECA Rating 3-6) | ४१,७२,९०१ | - | - | ४१,७२,९०१ | १००% | ४१,७२,९०१ | | |
| विदेशी कारोबार पक्ष (counter party) (ECA Rating 7) | - | - | - | - | १५०% | - | | |
| प्रत्याभूति (Underwriting) सम्बन्धी प्रतिबद्धता | | | | | १००% | | | |
| बैंकबाट सुरक्षणको रूपमा प्रदान गरिएका जमानतहरू (Lending of Bank's Securities or Posting of Securities as collateral) | - | - | - | - | १००% | - | | |
| पुनः खरीद सम्झौताअन्तर्गतको कर्जा | - | - | - | - | १००% | - | | |
| अग्रिम भुक्तानी जमानत | १,३४,०३३ | | ४,९४० | १,२९,०९३ | १००% | १,२९,०९३ | ९७,५६२ | ९७,५६२ |
| वित्तीय जमानत | १,०१,६०० | | ९,०१२ | ९२,५८८ | १००% | ९२,५८८ | ८७,१८८ | ८७,१८८ |
| स्वीकार तथा दरपिठ (Acceptance and Endorsements) | ३,५४,६७६ | | ५,१८२ | ३,४९,४९४ | १००% | ३,४९,४९४ | ४,४६,७४६ | ४,४६,७४६ |
| भुक्तानी नगरिएको भाग तथा आंशिक भुक्तानी गरिएको शेयर तथा सुरक्षण (Unpaid portion of Partly paid shares and Securities) | - | - | - | - | १००% | - | | |
| अपरिवर्त्य कर्जा प्रतिबद्धता छोडो अवधि | ५९,६१,२५७ | | ३,१४,९८२ | ५६,४६,२७५ | २०% | ११,२९,२५५ | ४६,३८,८१६ | ९,२७,७६३ |
| अपरिवर्त्य कर्जा प्रतिबद्धता लामो अवधि | - | - | - | - | ५०% | - | | |
| अन्य सम्भावित दायित्वहरू | २०,७०६ | - | - | २०,७०६ | १००% | २०,७०६ | | |

अनुसूची ३० (ख)

क्रमशः

| ख) वासलातबहिरको कारोबार | कूल किताबी मूल्य | विशेष न्यवस्था | गणना गर्न सकिने CRM | खुद रकम | जोखिम भारित % | जोखिम भारित रकम | गत वर्ष | |
|---|------------------|-------------------|------------------------|-----------------|------------------|--------------------|-------------|-----------------|
| | (क) | (ख) | (ग) | (घ)=(क)-(ख)-(ग) | (ङ) | (च)=(घ)x(ङ) | खुद रकम | जोखिम भारित रकम |
| भुक्तानीको लागि दावी परेका जमानत वापतको सम्भावित दायित्वहरु | १७० | | १७ | १५३ | २००% | ३०६ | ३३३ | ६६६ |
| जम्मा | १,४०,१६,३८९ | - | ६,५५,९२३ | १,३३,६०,४६६ | | ६७,२७,७७३ | १,२५,८१,९९२ | ४४,१८,५३७ |
| समायोजन अधिको कर्जामा कुल जोखिम भारित रकम (क+ख) | ७,५१,३४,२४२ | १४,२२,७९० | १५,५०,८१६ | ७,२१,६०,६३६ | | ४,५४,४१,७४० | ७,३२,०८,१२७ | ४,०२,३२,०७४ |
| PILLAR II अन्तर्गतको समायोजन | | | | | | | | |
| जोड : ६.४ (क) (३) अन्तर्गत प्रति ग्राहक कर्जा तथा सुविधा सीमा भन्दा बढी प्रभावित कर्जा तथा सुविधाको १० प्रतिशत | | | | | | | | |
| जोड : ६.४ (क) (४) अन्तर्गत पुन स्वीकार हुने गरी विक्री गरिएका कर्जाहरुको ? प्रतिशत | | | | | | | | |
| कुल कर्जा जोखिम (PILLAR II) अन्तर्गतको समायोजन पछि | ७,५१,३४,२४२ | १४,२२,७९० | १५,५०,८१६ | ७,२१,६०,६३६ | | ४,५४,४१,७४० | ७,३२,०८,१२७ | ४,०२,३२,०७४ |

कर्जा जोखिम न्यूनीकरणका लागि योग्य रकम
३१ आषाढ २०७२ (१६ जुलाई २०१५)

रु. हजारमा

| कर्जा रकम | बैंकमा रहेको निक्षेप | अन्य बैंकमा रहेको निक्षेप | सुन | नेपाल सरकार तथा ने.रा. बैंकको सुरक्षण पत्र | नेपाल सरकारको जमानत | अन्य देशको सरकारको जमानत | स्वदेशी बैंकको जमानत | विदेशी बहुपक्षीय विकास बैंकहरूको जमानत | विदेशी बैंकको जमानत तथा सुरक्षण | जम्मा |
|--|----------------------|---------------------------|-----|--|---------------------|--------------------------|----------------------|--|---------------------------------|----------|
| | क | ख | ग | घ | ङ | च | छ | ज | झ | |
| वासलात भित्रको क्योरोवार | | | | | | | | | | |
| नगद मौज्जात | - | - | - | - | - | - | - | - | - | - |
| नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात | - | - | - | - | - | - | - | - | - | - |
| सुन | - | - | - | - | - | - | - | - | - | - |
| नेपाल सरकारको ऋणपत्रमा लगानी | - | - | - | - | - | - | - | - | - | - |
| नेपाल सरकार उपरको सम्पूर्ण दावी | - | - | - | - | - | - | - | - | - | - |
| नेपाल राष्ट्र बैंक ऋणपत्रमा गरिएको लगानी | - | - | - | - | - | - | - | - | - | - |
| नेपाल राष्ट्र बैंक उपरको सम्पूर्ण दावी | - | - | - | - | - | - | - | - | - | - |
| विदेशी सरकार तथा केन्द्रीय बैंकउपरको दावी (ECA-1) | - | - | - | - | - | - | - | - | - | - |
| विदेशी सरकार तथा केन्द्रीय बैंकउपरको दावी (ECA-2) | - | - | - | - | - | - | - | - | - | - |
| विदेशी सरकार तथा केन्द्रीय बैंकउपरको दावी (ECA-3) | - | - | - | - | - | - | - | - | - | - |
| विदेशी सरकार तथा केन्द्रीय बैंकउपरको दावी (ECA-4-6) | - | - | - | - | - | - | - | - | - | - |
| विदेशी सरकार तथा केन्द्रीय बैंकउपरको दावी (ECA-7) | - | - | - | - | - | - | - | - | - | - |
| BIS, IMF, ECB, EC र बहुपक्षिय विकास बैंकहरू उपरको दावी | - | - | - | - | - | - | - | - | - | - |
| अन्य बहुपक्षिय विकास बैंकहरूउपरको दावी | - | - | - | - | - | - | - | - | - | - |
| सार्वजनिक संस्थाउपरको दावी (ECA 0-1) | - | - | - | - | - | - | - | - | - | - |
| सार्वजनिक संस्थाउपरको दावी (ECA 2) | - | - | - | - | - | - | - | - | - | - |
| सार्वजनिक संस्थाउपरको दावी (ECA 3-6) | - | - | - | - | - | - | - | - | - | - |
| सार्वजनिक संस्थाउपरको दावी (ECA 7) | - | - | - | - | - | - | - | - | - | - |
| तोक्रिएको पूँजीकोष कायम गर्ने स्वदेशी बैंकउपरको दावी | - | - | - | - | - | - | - | - | - | - |
| तोक्रिएको पूँजीकोष कायम नगर्ने स्वदेशी बैंकउपरको दावी | - | - | - | - | - | - | - | - | - | - |
| विदेशी बैंकउपरको दावी (ECA Rating 0-1) | - | - | - | - | - | - | - | - | - | - |
| विदेशी बैंकउपरको दावी (ECA Rating -2) | - | - | - | - | - | - | - | - | - | - |
| विदेशी बैंकउपरको दावी (ECA Rating 3-6) | - | - | - | - | - | - | - | - | - | - |
| विदेशी बैंकउपरको दावी (ECA Rating -7) | - | - | - | - | - | - | - | - | - | - |
| तोक्रिएको पूँजीकोषमा १ प्रतिशतभन्दा बढीले पूँजीकोष कायम गर्नेसार्क (SAARC) क्षेत्रभित्र स्थापना भएका विदेशी बैंकउपरको दावी | - | - | - | - | - | - | - | - | - | - |
| स्वदेशी संघ संस्थाहरूउपरको दावी | ७,०३,२५१ | - | - | - | - | - | - | - | - | ७,०३,२५१ |
| विदेशी संघ संस्थाहरूउपरको दावी (ECA 0-1) | - | - | - | - | - | - | - | - | - | - |
| विदेशी संघ संस्थाहरूउपरको दावी (ECA 2) | - | - | - | - | - | - | - | - | - | - |
| विदेशी संघ संस्थाहरूउपरको दावी (ECA 3-6) | - | - | - | - | - | - | - | - | - | - |
| विदेशी संघ संस्थाहरूउपरको दावी (ECA 7) | - | - | - | - | - | - | - | - | - | - |
| उपभोग्य तथा साना कर्जा (Regulatory Retail Portfolio) (भाखा ननाघेको) | १,३१,८८४ | - | - | - | - | - | - | - | - | १,३१,८८४ |
| उपभोग्य तथा साना कर्जा (Regulatory Retail Portfolio) (भाखा नाघेको) | - | - | - | - | - | - | - | - | - | - |
| ग्रानुलारिटी सीमाबाहेक अन्य शर्त पालना गरेको उपभोग्य तथा साना कर्जा (Regulatory Retail Portfolio except for Granularity) | - | - | - | - | - | - | - | - | - | - |
| आवासीय घरजग्गाबाट सुरक्षित दावी | - | - | - | - | - | - | - | - | - | - |
| आवासीय घरजग्गाबाट पूर्ण सुरक्षित नभएको दावी | - | - | - | - | - | - | - | - | - | - |
| आवासीय घरजग्गाबाट सुरक्षित दावी (भाखा नाघेको) | - | - | - | - | - | - | - | - | - | - |
| व्यापारिक घरजग्गाबाट सुरक्षित दावी | - | - | - | - | - | - | - | - | - | - |

अनुसूची ३० (ग)

क्रमशः

| कर्जा रकम | आफ्नो बैकमा रहेको निक्षेप | अन्य बैकमा रहेको निक्षेप | सुन | नेपाल सरकार तथा ने.रा. बैकको सुरक्षण पत्र | नेपाल सरकारको जमानत | अन्य देशको सरकारको जमानत | स्वदेशी बैकको जमानत | बिदेशी बहुपक्षीय विकास बैकहरूको जमानत | बिदेशी बैकको जमानत तथा सुरक्षण | जम्मा |
|---|---------------------------|--------------------------|----------|---|---------------------|--------------------------|---------------------|---------------------------------------|--------------------------------|------------------|
| | क | ख | ग | घ | ङ | च | छ | ज | झ | |
| भुक्तानी अर्वाधि समाप्त भईसकेको दावी (आवसिय घरजग्गाबाट सुरक्षित दावी बाहेक) | | | | | | | | | | |
| उच्च जोखिमयुक्त दावी | ५९,७५८ | | | | | | | | | ५९,७५८ |
| स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको शेयर र अन्य पूँजीगत उपकरणमा भएको लगानी | - | - | - | - | - | - | - | - | - | - |
| स्टक एक्सचेन्जमा सूचीकृत नभएको कम्पनीको शेयर र अन्य पूँजीगत उपकरणमा भएको लगानी | - | - | - | - | - | - | - | - | - | - |
| अन्य सम्पत्ति | - | - | - | - | - | - | - | - | - | - |
| "वासलात बाहिरको कारोबार" | *,(\$,*(# | | | | | | | | | *,(\$,*(# |
| जुनसुकै बेला फिर्ता लिन सकिने प्रतिबद्धता | - | - | - | - | - | - | - | - | - | - |
| बिल्स कलेक्सन | - | - | - | - | - | - | - | - | - | - |
| अग्रिम विनिमय सम्झौता | - | - | - | - | - | - | - | - | - | - |
| ६ महिनाभन्दा कम अवधिको प्रतित-पत्र स्वदेशी कारोबार पक्ष | १,१८,५०५ | - | - | - | - | - | - | - | - | १,१८,५०५ |
| विदेशी कारोबार पक्ष (ECA Rating 0-1) | - | - | - | - | - | - | - | - | - | - |
| विदेशी कारोबार पक्ष (ECA Rating-2) | - | - | - | - | - | - | - | - | - | - |
| विदेशी कारोबार पक्ष (ECA Rating 3-6) | - | - | - | - | - | - | - | - | - | - |
| विदेशी कारोबार पक्ष (ECA Rating-7) | - | - | - | - | - | - | - | - | - | - |
| ६ महिनाभन्दा बढी अवधिको प्रतित-पत्र स्वदेशी कारोबार पक्ष | | | | | | | | | | |
| विदेशी कारोबार पक्ष (ECA Rating 0-1) | - | - | - | - | - | - | - | - | - | - |
| विदेशी कारोबार पक्ष (ECA Rating -2) | - | - | - | - | - | - | - | - | - | - |
| विदेशी कारोबार पक्ष (ECA Rating 3-6) | - | - | - | - | - | - | - | - | - | - |
| विदेशी कारोबार पक्ष (ECA Rating -7) | - | - | - | - | - | - | - | - | - | - |
| बिड बण्ड, परफरमेन्स बण्ड, काउण्टर ग्यारेण्टी स्वदेशी कारोबार पक्ष | ७५,०६२ | - | - | - | - | - | ४१,७६३ | - | - | १,१६,८२५ |
| विदेशी कारोबार पक्ष (ECA 0-1) | - | - | - | - | - | - | - | ८६,४६,०१२ | - | ८६,४६,०१२ |
| विदेशी कारोबार पक्ष (ECA -2) | - | - | - | - | - | - | - | - | - | - |
| विदेशी कारोबार पक्ष (ECA 3-6) | - | - | - | - | - | - | - | - | - | - |
| विदेशी कारोबार पक्ष (ECA -7) | - | - | - | - | - | - | - | - | - | - |
| दावी परेको तथा भुक्तानी नगरिएका जमानत | १७ | - | - | - | - | - | - | - | - | १७ |
| प्रत्याभूति (Underwriting) सम्बन्धि प्रतिबद्धता | - | - | - | - | - | - | - | - | - | - |
| बैंकबाट सुरक्षणको रूपमा प्रदान गरिएका जमानतहरू (Lending of Bank's Securities or Posting of Securities as collateral) | - | - | - | - | - | - | - | - | - | - |
| पुनः खरीद सम्झौताअन्तर्गतको कर्जा (रिपो र रिभर्स रिपो सहित) | - | - | - | - | - | - | - | - | - | - |
| अग्रिम भुक्तानी जमानत | ४,९४० | - | - | - | - | - | - | - | - | ४,९४० |
| वित्तीय जमानत | ९,०१२ | - | - | - | - | - | - | - | - | ९,०१२ |
| स्वीकार तथा दरपिठ (Acceptance and Endorsements) | ५,१८२ | - | - | - | - | - | - | - | - | ५,१८२ |
| भुक्तानी नगरिएको भाग तथा आंशिक भुक्तानी गरिएको शेयर तथा सुरक्षण (Unpaid portion of Partly paid shares and Securities) | | | | | | | | | | |
| अपरिवर्त्य कर्जा प्रतिबद्धता छोडो अवधि | ३,१४,९८२ | - | - | - | - | - | - | - | - | ३,१४,९८२ |
| अपरिवर्त्य कर्जा प्रतिबद्धता लामो अवधि | - | - | - | - | - | - | - | - | - | - |
| तोकिएको पूँजीकोषमा १ प्रतिशत भन्दा बढीले पूँजीकोष कायम गर्ने SAARC क्षेत्रभित्र स्थापना भएका विदेशी बैंक उपरको दावी | | | | | | | | | | |
| अन्य सम्भावित दायित्वहरू | - | - | - | - | - | - | - | - | - | - |
| जम्मा | %,@,&,&)) | - | - | - | - | - | !\$,^&^# | - | *^,\$^) | ^,%%,(@# |
| sh hf(hfjvd | !\$,@@,%(# | | | | | | !\$,^&^# | | *^,\$^) | !%,%)*,!^ |

संचालन जोखिम
३१ आषाढ २०७२ (१६ जुलाई २०१५)

हजारमा

| विवरण | विगत वर्ष | | | २०७२ आषाढ मासान्त सम्म |
|---|-----------------------|-----------------------|------------------------|---------------------------|
| | पहिलो आ.व. २०६८/६९ | दस्रो आ.व. २०६९/७० | तेस्रो आ.व. २०७०/७१ | |
| १. खुद ब्याज आम्दानी | ९,९८,६८४ | १६,२३,५३५ | १७,४५,०४३ | |
| २. कमिशन तथा डिस्काउण्ट आम्दानी | २,५५,३५२ | ३,१३,६९७ | ३,२०,४२५ | |
| ३. अन्य संचालन आम्दानी | १,४१,७६२ | १,५७,७५६ | २,१७,२६७ | |
| ४. सटही घटबढ आम्दानी | १,०१,१३८ | १,०१,९१५ | १,०७,८०७ | |
| ५. यस वर्षको थप/घट ब्याज मूलतबी हिसाब | (५५,६२१) | (५,६५८) | (३,२८५) | |
| ६. कुल आम्दानी (क) | १४,४१,३१५ | २१,९१,२४५ | २३,८७,२५७ | |
| ७. तोकिएको प्रतिशत (ख) | १५% | १५% | १५% | |
| ८. तोकिएको प्रतिशतले हुने कुल आम्दानी (ग) = (क)* (ख) | २,१६,१९७ | ३,२८,६८७ | ३,५८,०८९ | |
| ९. संचालन जोखिमको लागि आवश्यक पूँजी (घ) = (ग) को औसत | | | ३,००,९९१ | २,४५,१४९ |
| १०. जोखिम भार गुणा (Reciprocal of capital requirement of 10%) (ङ) | | | १० | १० |
| ११. संचालन जोखिमको लागि जोखिम भारित रकम (च)=(ङ)x(घ) | | | ३०,०९,९१० | २,४५,१४९ |
| PILLAR II अन्तर्गतको समायोजन | | | | |
| ६.४ (अ) (द) अनुसार गत ३ वर्षको कुल आम्दानी ऋणात्मक भएमा | | | | |
| १. कुल कर्जा तथा लगानी (विषेश व्यवस्थाको समायोजन पछि) | | | - | |
| २. संचालन जोखिमको लागि आवश्यक पूँजी (५%) | | | - | |
| ३. जोखिम भार गुणा (Reciprocal of capital requirement of 10%) (छ) | | | १० | |
| ४. संचालन जोखिमको लागि जोखिम भारित रकम (झ) | | | - | |
| ५. संचालन जोखिमको लागि जोखिम भारित रकम (ज)=(च)+(झ) | | | ३०,०९,९१० | २४,५१,४९० |

अनुसूची ३० (ड)

बजार जोखिम
३१ आषाढ २०७२ (१६ जुलाई २०१५)

हजारमा

| सि नं. | मुद्रा | २०७२ आषाढ मासान्तसम्म | | | २०७१ आषाढ मासान्तसम्ममा मुद्राको सान्दर्भिक खुद अवस्था (ने.रु.) |
|---|-----------------|--|---|--|---|
| | | विदेशी मुद्राको खुद अवस्था (वि.मु.) | स्वदेशी मुद्राको खुद अवस्था (वि.मु.) | मुद्राको सान्दर्भिक खुद अवस्था (ने.रु.) | |
| १ | भारतीय रुपैया | ५,५९,४६७.४१ | ८,९५,५६७ | ८,९५,५६७ | ७,४७,९१७ |
| २ | अमेरिकी डलर | ६८.८१ | ६,९९१ | ६,९९१ | २,१९२ |
| ३ | यूरो | १३.५९ | १,५०९ | १,५०९ | १,३१० |
| ४ | पाउन्ड स्टर्लिङ | १३.२६ | २,१०६ | २,१०६ | ३,६६८ |
| ५ | थाई भाट | - | - | - | - |
| ६ | स्वीस फ्रैंक | ०.८६ | ९१ | ९१ | १३ |
| ७ | अस्ट्रेलियन डलर | ६१.७२ | ४,६५६ | ४,६५६ | ४,८३१ |
| ८ | क्यानेडियन डलर | २.१८ | १७१ | १७१ | ७ |
| ९ | सिंगापुर डलर | - | - | - | १७ |
| १० | जापानी येन | ५५४.६४ | ४५६ | ४५६ | २३४३ |
| ११ | हङकङ डलर | - | - | - | - |
| १२ | डेनिस क्रोनर | - | - | - | - |
| १३ | स्विडिस क्रोनर | - | - | - | - |
| १४ | साउदी रियाल | - | - | - | - |
| १५ | कतारी रियाल | - | - | - | - |
| १६ | यूएई दिराम | - | - | - | - |
| १७ | मलेसियन रिङ्गिट | - | - | - | - |
| १८ | कोरीयन वन | - | - | - | - |
| १९ | चिनियाँ युआन | ०.३० | ५ | ५ | - |
| २० | कुवेती दिनार | - | - | - | - |
| २१ | बहराईनी दिनार | - | - | - | - |
| Total open position (क) | | | | ९,११,५५२ | ७,६२,२९८ |
| तोकिएको प्रतिशत (ख) | | | | ५% | ५% |
| बजार जोखिमको लागि आवश्यक पूँजी (ग)=(क)X(ख) | | | | ४५,५७८ | ३८,११५ |
| जोखिम भार गुणा (Reciprocal of capital requirement) (घ)=(१००/१०) | | | | १० | १० |
| बजार जोखिमको लागि जोखिम भारित रकम (ड)=(ग)X(घ) | | | | ४,५५,७८० | ३,८१,१४९ |

प्रमुख सूचकाङ्क
विगत ५ वर्षका परिसूचकहरू

| विवरण | सूचकाङ्क | आ.व. | आ.व. | आ.व. | आ.व. | आ.व. |
|---|----------|----------------|----------------|----------------|----------------|----------------|
| | | २०६७/०६८ | २०६८/०६९ | २०६९/०७० | २०७०/०७१ | २०७१/०७२ |
| १. खुद नाफा/कुल आमदानी | प्रतिशत | १३.२१ | ११.२५ | १६.४७ | १९.९७ | २३.२२ |
| २. प्रतिशेयर आमदानी | रु. | २४.८५ | २२.९३ | ३२.७५ | ३४.८३ | ३४.८४ |
| ३. प्रतिशेयर बजार मूल्य | रु. | ५६५.०० | ६३५.०० | ८५०.०० | १२८०.०० | ८८७.०० |
| ४. मूल्य आमदानी अनुपात (PE Ratio) | गुणा | २२.७३ | २७.६९ | २५.९५ | ३६.७५ | २५.४६ |
| ५. शेयर पूँजीमा लाभांश (बोनस शेयरसहित) | प्रतिशत | १७.५० | १७.५० | २०.०० | २२.०७४५ | २८.४२ |
| ६. शेयर पूँजीमा नगद लाभांश भुक्तानी | प्रतिशत | ५.०० | ५.०० | ७.५० | ७.०२३७ | १.४२ |
| ७. ब्याज आमदानी/कर्जा तथा सापट | प्रतिशत | ११.२४ | ११.२७ | ११.२० | ९.५५ | ८.८१ |
| ८. कर्मचारी खर्च/कुल संचालन खर्च | प्रतिशत | ३७.२८ | ३८.७८ | ४६.६१ | ४६.६८ | ५१.७१ |
| ९. कुल निक्षेप तथा सापटीमा ब्याज खर्च | प्रतिशत | ४.९२ | ५.१४ | ४.१६ | ४.०२ | ३.३७ |
| १०. सटही घटबढ आमदानी/कुल आमदानी | प्रतिशत | २.०१ | २.३७ | २.१८ | २.३३ | २.६० |
| ११. कर्मचारी बोनस/कुल कर्मचारी खर्च | प्रतिशत | २०.३७ | १९.१९ | २१.०४ | २२.८५ | २२.०० |
| १२. खुद नाफा/कर्जा सापट | प्रतिशत | २.१४ | १.८१ | २.६४ | २.५८ | २.६३ |
| १३. खुद नाफा/कुल सम्पत्ति | प्रतिशत | १.०१ | ०.८३ | १.१९ | १.५१ | १.८० |
| १४. कुल कर्जा/निक्षेप | प्रतिशत | ५१.२० | ४९.६२ | ४९.५५ | ६५.५४ | ७८.३९ |
| १५. कुल संचालन खर्च/कुल सम्पत्ति | प्रतिशत | ६.०७ | ६.०६ | ५.२२ | ५.२१ | ४.७९ |
| १६. जोखिम भारित सम्पत्तिमा पूँजीकोषको पर्याप्तता | | | | | | |
| (क) प्राथमिक पूँजी | प्रतिशत | १०.३२ | ९.१६ | ९.५९ | १०.१९ | ११.१८ |
| (ख) पूरक पूँजी | प्रतिशत | १.२० | २.०५ | २.८० | ३.०९ | २.८४ |
| (ग) कुल पूँजीकोष | प्रतिशत | ११.५२ | ११.२१ | १२.३९ | १३.२८ | १४.०३ |
| १७. तरलता (CRR) | प्रतिशत | ७.०० | ८.३३ | ९.५८ | ९.३२ | १०.९२ |
| १८. निष्क्रिय कर्जा/कुल कर्जा | प्रतिशत | १.१० | ०.५४ | ०.३७ | ०.२६ | ०.१९ |
| १९. आधार दर (Base Rate) | प्रतिशत | - | - | ९.८६ | ८.७८ | ७.७१ |
| २०. ब्याजदर अन्तर (Weighted average interest rate spread) | प्रतिशत | २.८६ | २.७० | ३.३८ | ३.४५ | ३.८५ |
| २१. बुक नेटवर्थ | रु. | २,८६,९६,०२,१५० | ३,१९,६७,१०,८६३ | ३,७९,८९,५७,४१७ | ४,५३,५७,९८,६७० | ५,६४,५९,१४,५२१ |
| २२. कुल शेयर | संख्या | १,८६,९३,०३३ | २,०९,३९,८९८ | २,३५,५७,३८५ | २,६५,०२,०५८ | ३,०५,८०,५९५ |
| २३. कुल कर्मचारी | संख्या | ५०५ | ५३८ | ५३८ | ६०७ | ५९६ |
| २४. इक्विटीमा प्रतिफल | प्रतिशत | १६.१९ | १५.०२ | २०.३१ | २२.८५ | २१.५१ |
| २५. प्रतिशेयर किताबी मूल्य | रु. | १५३.५१ | १५२.६६ | १६१.२६ | १७१.१५ | १८४.६२ |
| २६. लागतमा आमदानी अनुपात | प्रतिशत | ४९.२९ | ४९.७९ | ४०.६८ | ३९.७० | ३७.९४ |
| २७. एटिएम | संख्या | ६९ | ७५ | ७५ | ७५ | ७८ |
| २८. शाखा | संख्या | ४३ | ५० | ५६ | ५६ | ५६ |

नेपाल एसबिआई बैंक लि. हातिसार, काठमाडौं

२०७२ आषाढ ३१ गते समाप्त भएको वर्षको लेखा सम्बन्धी प्रमुख नीतिहरू

१. सामान्य जानकारी

नेपाल एसबिआई बैंक लि. नेपालमा स्थापित सीमित दायित्व भएको सूचिकृत पब्लिक कम्पनी हो। यसको रजिस्टर्ड कार्यालय हातिसार, काठमाडौंमा रहेको छ। यो भारतमा स्थापित भारतीय स्टेट बैंकको संयुक्त लगानीमा स्थापित बैंक हो। यस बैंकमा भारतीय स्टेट बैंकको ५५.०९ प्रतिशत शेयर स्वामित्व रहेको छ।

बैंकले नेपाल राष्ट्र बैंकबाट क वर्गको बैंकको रूपमा अनुमति प्राप्त गरी वाणिज्य बैंकिङ तथा अन्य वित्तीय कारोबार संचालन गर्दै आइरहेको छ।

२. वित्तीय विवरण उपर स्वीकृती

आषाढ ३१, २०७२ मसान्तमा समाप्त भएको वित्तीय विवरण बैंक संचालक समितिको मिति २०७२ पौष २ मा बसेको बैठकले जारी गर्न स्वीकृति प्रदान गरी उक्त विवरण पारीत गर्न साधारण सभामा सिफारिस गरेको छ।

३. कानूनको पालनासम्बन्धी उद्घोषण

संलग्न वित्तीय विवरणहरूमा अन्यथा उल्लेख गरिएको अवस्थामा बाहेक नेपाल लेखामान बोर्डले जारी गरेको नेपाल लेखामान, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३, नेपाल राष्ट्र बैंकबाट जारी गरिएका प्रस्तुतीकरण सम्बन्धी निर्देशनहरू र कम्पनी ऐन, २०६३ को अधीनमा रही तयार पारिएको छ।

४. तयारीको आधार

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम नगदमै हिसाब गरीने कर्जा तथा सापटीको व्याज आम्दानी, विदेशी विनिमयसम्बन्धी शीर्षक तथा व्यापारिक लगानी बाहेक यो वित्तीय विवरण ऐतिहासिक लागत आधार तथा प्रोदभावी आधार (एक्रुवल बेसिस)मा हिसाब गरी तयार पारिएको छ। यसमा उल्लिखित रकम नेपाली रुपैयाँमा र नजिकको पूर्णाङ्कमा देखाइएको छ।

५. अनुमानको प्रयोग

वित्तीय विवरण तयार गर्दा अवलम्बन गर्नुपर्ने सम्पत्ति, आम्दानी र खर्च तथा संभावित दायित्व अन्तर्गत देखाइएको रकम लाई प्रभावित पार्ने कुराहरूका सम्बन्धमा व्यवस्थापनले आवश्यक प्रक्षेपणा तथा अनुमान गर्नुपर्नेछ। वित्तीय विवरण तयार गर्ने क्रममा गरिएको अनुमान विवेकपूर्ण र युक्तिसंगत रहेको कुरामा व्यवस्थापन विश्वस्त छ।

प्रक्षेपण तथा अनुमानलाई नियमित रूपमा अनुगमन गर्ने गरिएको छ। लेखासम्बन्धी प्रक्षेपण तथा अनुमानका सम्बन्धमा गरिएको परिवर्तनलाई त्यसरी परिवर्तन गरिएकै अवधिमा र सो ले प्रभाव पार्ने कुनै भावी अवधिमा लेखाङ्कन गरिन्छ। अन्यथा उल्लेख गरेकोमा बाहेक यी नीतिहरूलाई वर्षभरी एकरूपले लागु गरिएको छ।

६. व्याज आम्दानीको मान्यता

कर्जा तथा सापटीबाट हुने व्याज आम्दानीलाई नेपाल राष्ट्र बैंकबाट जारी निर्देशिकाअनुसार नगद प्राप्तिको आधारमा लेखाङ्कन गरिएको छ, जुन नेपाल लेखा मापदण्ड-७ (आम्दानी लेखा) अनुरूप व्याज आम्दानीलाई प्रोदभावी आधार (एक्रुवल बेसिस)मा लेखाङ्कन गरिएको छैन।

लगानी तथा कर्मचारी कर्जा बाट प्राप्त हुने व्याज आम्दानी एक्रुवल बेसिसमा लेखाङ्कन गर्ने गरिएको छ।

७. कमिशन तथा शुल्कसम्बन्धी आय

बैंकले ग्राहकसँग बैंक जमानत, प्रतीतपत्र वा अन्य सेवा प्रदान गरेबापत लिनुपर्ने कमिशन तथा शुल्क आम्दानीलाई सेवा प्रदान गर्दाकै समयमा नगद प्राप्तिको आधारमा आयमा लेखाङ्कन गर्ने गरेको छ।

८. लाभान्श आम्दानीको मान्यता

लाभान्श आम्दानीलाई सो लाभान्श प्राप्त गर्ने अधिकार स्थापित भएपछि, लेखाङ्कन गर्ने गरिएको छ ।

९. विदेशी विनिमय कारोबार तथा रकम

विदेशी मुद्रामा रहेको सम्पत्ति एवं दायित्वलाई वर्षान्तमा रहेको विनिमय दरको मध्यदरमा नेपाली रूपैयाँमा परिवर्तन गरिएको छ ।

विदेशी मुद्राको खरीद र बिक्री दरबिचको अन्तरबाट भएको आयलाई दैनिक रूपमा लेखा राखिएको छ जसलाई “विदेशी विनिमय कारोबारबाट भएको नाफा तथा नोक्सान” को रूपमा देखाइएको छ ।

विदेशी विनिमय दरमा हुने परिवर्तनका कारण प्राप्त हुन आएको नाफा/नोक्सानलाई दैनिक रूपमा लेखाङ्कन गरी “पुनर्मूल्याङ्कन नाफा/नोक्सान” अन्तर्गत देखाइएको छ । नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार २५% पुनर्मूल्याङ्कन नाफालाई नाफा नोक्सान बाँडफाँड हिसाब खाताबाट सटही घटबढ कोषमा रकमान्तर गनुपर्ने प्रावधान छ ।

१०. ल्याज खर्चको मान्यता

निक्षेप, ऋणपत्र, बण्ड, सापटी तथा अन्य दायित्वमा तिर्नुपर्ने ब्याजलाई प्रोदभावी (एक्रुवल) आधारमा लेखाङ्कन गर्ने गरिएको छ ।

११. कर्जा, सापट, तथा बिल खरीदको प्रस्तुती

नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम कर्जा, सापट तथा बिल खरीद रकमबाट कर्जा नोक्सानी व्यवस्था घटाई खूद रकम वासलातमा देखाइएको छ । कर्जा, सापट तथा बिल खरीदलाई नेपाल राष्ट्र बैंकको निर्देशिकानुसार वर्गीकरण गरी प्रस्तुत गर्ने गरिएको छ ।

१२. कर्जा अपलेखन

बैंकको कर्जा, सापटी तथा विल्स खरिदमा अन्तरनिहित जोखिमको लागि सम्भावित कर्जा नोक्सानी व्यवस्था गरिएको छ । कर्जा, सापट तथा बिल खरिदलाई नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार वर्गीकरण गरी जोखिमका आधारमा १

प्रतिशत देखि १०० प्रतिशत सम्मको दरमा सम्भावित नोक्सानी व्यवस्था कायम गरिएको छ ।

१३. कर्जा अपलेखन

नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम खराब कर्जाको वर्गमा पर्ने उठ्न नसकेको कर्जा तथा सापटीलाई प्रचलित शर्त तथा नीति अनुरूप बैंकको संचालकसमितिको स्वीकृतिमा अपलेखन गर्ने गरिएको छ । अपलेखित कर्जाबाट असुल भएको रकमलाई त्यसरी असुल भएको वर्षको आम्दानीको रूपमा लेखाङ्कन गर्ने गरिएको छ ।

१४. कर्मचारी सापटी

बैंकको विनियमावलीमा उल्लेख गरे बमोजिम बैंकको कर्मचारी कर्जा योजना अन्तर्गत कर्मचारीहरूलाई प्रदान गरिएका कर्जा तथा सापटीलाई अन्य सम्पत्तिअन्तर्गत देखाइएको छ ।

१५. लगानीहरू

बैंकले आफ्नो लगानीलाई नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम देहायबमोजिम तीन समूहमा वर्गिकृत गरेको छ :

क) व्यापारिक लगानी (Held for Trading):

अल्पकालमा मूल्यमा हुने परिवर्तनबाट नाफा आर्जन गर्ने उद्देश्यले गरिएका लगानीलाई यस समूह मा वर्गीकरण गर्ने गरिएको छ । लगानी पोर्टफोलियोमा रहेका सम्पत्तिमा भएका लगानीसँग सम्बन्धित सोही प्रकृतिका सम्पत्तिलाई समेत व्यापारिक लगानी समूहमा वर्गिकरण गर्ने गरिएको छ । यस्ता लगानीलाई बजारदरअनुरूप मूल्याङ्कन गर्ने र मूल्यमा हुने भिन्नतालाई नाफा/नोक्सान हिसाब खातामा देखाउने गरिएको छ ।

(ख) भुक्तानी मितिसम्म धारण गर्ने लगानी (Held to Maturity)

भुक्तानी मितिसम्म धारण गर्ने सकारात्मक मनसाय र भुक्तानी मितिसम्म धारण गर्न सक्ने क्षमता भई गरिएका लगानीलाई यस समूह मा वर्गिकरण गर्ने गरिएको छ । भुक्तानी मितिसम्म धारण गर्ने लगानी (Held to Maturity) लाई अपलेखित लागत (Amortized Cost) अर्थात खरिद मूल्यमा क्षय घटाई मूल्याङ्कन गर्ने गरिएको छ । क्षय (impairments)लाई सो अवधिको नाफा नोक्सान हिसावमा राखिएको हुन्छ ।

ग) विक्रीका लागि उपलब्ध लगानी (Available for Sale)

व्यापारिक लगानी (Held for Trading) र भुक्तानी मितिसम्म धारण गर्ने लगानी (Held to Maturity) अन्तर्गत नपर्ने सम्पूर्ण लगानीलाई यस वर्गमा राख्ने गरिएको छ। यस्ता लगानीलाई बजारदरानुरूप नियमित रूपमा मूल्याङ्कन (Marked to Market on Regular Basis) गरी भिन्नतालाई जगेडा (Reserves) मार्फत समायोजन (Adjust) गर्ने गरिएको छ। बैंकले नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम विक्रीका लागि उपलब्ध लगानी पोर्टफोलियो (Available for Sale Portfolio) को २% सम्म रकम पूरक पूँजी (Supplementary or Tier 2 Capital) मा गणना हुने लगानी समायोजन कोष (Investment Adjustment Reserve) खडा गरी राख्ने गरेको छ।

१६. स्थिर सम्पत्ति तथा ह्रासकट्टी

- क) स्थिर सम्पत्तिलाई परल मोलमा ह्रास घटाई देखाइएको छ।
- ख) जग्गाको ह्रासकट्टी गरिएको छैन।
- ग) रु.५,०००/- भन्दा कम मूल्यको सम्पत्तिलाई सम्बद्ध सम्पत्तिको उपयोगी आयु जतिसुकै भएपनि खरीद भएकै वर्षमा खर्चको रूपमा लेख्ने गरिएको छ।
- घ) स्थिर सम्पत्ति एवं लिजमा लिइएका सम्पत्तिहरूमा भएको सुधार एवं संभार खर्चहरू सम्बद्ध सम्पत्तिको अनुमानित उपयोगी आयु निर्धारण गरेको आधारमा सोभो विधि (Straight Line Method) बमोजिम ह्रास कट्टी गरिएको छ र अनुसूची १४ मा “अन्य” अन्तर्गत वर्गीकृत गरिएको छ। स्थिर सम्पत्तिको अनुमानित उपयोगी आयु र तिनको ह्रासकट्टीदर देहाय बमोजिम रहेको छ।

स्थिर सम्पत्तिको अनुमानित उपयोगी आयु र तिनको ह्रासकट्टीदर देहाय बमोजिम रहेको छ।

| सम्पत्ति शिर्षक | उपयोगी अवधि (वर्ष) | ह्रासकट्टी दर (%) |
|--|--------------------|-------------------|
| उपकरण र कम्प्युटर तथा एसेसोरिज फर्निचर | २.५-५ | ४०-२० |
| निर्माण सामग्री (लिजमा लिएका सम्पत्ति) | ६.६७-१० | १५-१० |
| सवारी साधन | १३.३३ | ७.५० |
| | ६.६६ | १५ |

१७. अदृश्य सम्पत्ति

क) पहिचानको आधार

कुनै अदृश्य सम्पत्तिबाट भविष्यमा बैंकले आर्थिक लाभ हासिल गर्न सक्ने र सोको लागत भरपर्दो तरिकाबाट मापन गर्न सकिन्छ भने मात्र त्यस्तो सम्पत्तिलाई बैंकले अदृश्य सम्पत्तिको रूपमा लेखाङ्कन गर्ने गरेको छ।

ख) मापन

कुनै अदृश्य सम्पत्तिबाट भविष्यमा बैंकले आर्थिक लाभ हासिल गर्न सक्ने र सोको लागत भरपर्दो तरिकाबाट मापन गर्न सकिन्छ भने मात्र त्यस्तो सम्पत्तिलाई बैंकले अदृश्य सम्पत्तिको रूपमा लेखाङ्कन गर्ने गरेको छ।

१८. गैर बैंकिङ्ग सम्पत्ति

गैर बैंकिङ्ग सम्पत्ति भन्नाले असलु हुन बाँकी कर्जाको पूर्ण वा आंशिक भुक्तानीबापत प्राप्त सम्पत्तिलाई बुझाउँदछ।

बैंकले कर्जाको सुरक्षणका लागि बैंक समक्ष धितोमा रहेका सम्पत्तिलाई प्रचलित कानून तथा निर्देशिकाबमोजिम असलु हुन बाँकी कर्जाको पूर्ण वा आंशिक भुक्तानीबापत स्वामित्व ग्रहण गर्ने नीति अवलम्बन गरेको छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप त्यस्ता सम्पत्तिहरूको मूल्य निर्धारण गर्ने गरिएको छ।

गैर बैंकिङ्ग सम्पत्तिलाई नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप वासलातमा नोक्सानी व्यवस्था घटाई देखाइएको छ।

१९. कर्मचारी सुविधाहरू

अल्पकालिन कर्मचारी सुविधा

कर्मचारीले सेवा गरेबापत दिइनुपर्ने पारिश्रमिक, औषधि उपचार सुविधा, कर्मचारी बोनस जस्ता कर्मचारीका अल्पकालिक सुविधासँग सम्बन्धि रकमलाई कर्मचारीले जुन समयमा सेवा प्रदान गर्ने हो सोही समयमा लेखाङ्कन गर्ने गरिएको छ।

बैंकले आफ्ना स्थायी कर्मचारीको संचित बिदालाई नगदमा परिणत गर्ने सुविधा दिने गरेको छ। बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम त्यस्तो संचित बिदालाई नगदमा परिणत गर्ने सुविधा कर्मचारी सेवामा रहँदाकै बखत प्रदान गरिने र उपयोग गर्न बाँकी संचित बिदालाई भने कर्मचारी सेवाबाट निवृत्त हुँदाका बखत भुक्तानी दिने व्यवस्था छ।

बैंकको कर्मचारी सेवा विनियमावलीबमोजिम व्यवस्थापनले विदा बापत प्रोदभावी (एक्रुवल) आधारमा रकम व्यवस्था गर्ने गरेको छ ।

निर्दिष्ट योगदान योजना

बैंकले सबै स्थायी कर्मचारीको आधारभूत तलबको १० प्रतिशतले हुन आउने रकम संचय कोषको रूपमा “नेपाल एसबिआई बैंक लि. अवकाश कोष” मा जम्मा गर्ने गरेको छ र सोही बराबरको रकम कर्मचारीले समेत उक्त कोषमा जम्मा गर्ने गरेका छन् । “नेपाल एसबिआई बैंक लि. अवकाश कोष” स्वीकृत अवकाश कोष हो, जसको संचालन स्वतन्त्र रूपमा हुने गदछ । उक्त कोषमा बैंकले गर्ने योगदानलाई कर्मचारीले जुन अवधिमा सेवा गरेको हो, सोही बखत खर्चको रूपमा देखाइन्छ ।

बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम बैंकले आफ्ना स्थायी कर्मचारीको बीमाबापत प्रिमियम भुक्तानी गर्ने गरेको छ । त्यस्तो बीमा सम्बन्धी बीमा पोलिसी बीमा योजना सहभागीको नाममा रहेको छ र बीमा पोलिसीले समेटेको जोखिममा हुन सक्ने क्षति बापत बैंकको कुनै जिम्मेवारी नहुने तर सो सम्बन्धमा क्षतिपूर्ति भुक्तानी गर्न बीमा कम्पनी स्वयं जिम्मेवार हुने व्यवस्था छ । सम्बद्ध अवधिका लागि भुक्तानी गरिएको बीमाको प्रिमियमलाई खर्चको रूपमा देखाउने गरिन्छ ।

निर्दिष्ट सुविधा योजना

बैंकको सेवाबाट अवकाश प्राप्त गर्ने स्थायी कर्मचारीलाई बैंकको कर्मचारी सेवा विनियमावलीबमोजिम उपदान दिइने व्यवस्था छ । उपदानबापतको दायित्वको लागि बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम बैंकको व्यवस्थापनले निर्धारण गरेअनुरूप स्थायी कर्मचारीले पूरा गरेको सेवा अवधिको अनुपातमा एक्रुवल आधारमा रकम व्यवस्था गर्ने गरिएको छ । उपदानको रकमलाई केवल व्यवस्थासम्म गरिन्छ, तर अन्य छुट्टै कोषमा रकमान्तर गरिएको छैन ।

२०. स्टेशनरी मौज्दात

स्टेशनरी खरिदलाई परल मूल्यमा देखाइएको छ भने प्रयोग गर्दाको बखत खर्च लेखाइनु गर्ने गरिएको छ ।

२१. आयकर व्यवस्था

आयकर ऐन, २०५८ र त्यसमा समयसमयमा भएको संशोधन समेत अनुरूप आयकर व्यवस्था गरिएको छ ।

२२. स्थगन कर

वित्तिय विवरणअनुसारका सम्पत्ति तथा दायित्व र करयोग्य आधारको सम्पत्ति तथा दायित्वहरूको अस्थायी भिन्नताका कारण भविष्यमा उत्पन्न हुन सक्ने करदायित्वका लागि स्थगन कर सम्पत्ति तथा दायित्वको लेखाइनु गर्ने गरिन्छ । स्थगन कर जुन वर्षमा अस्थायी रूपमा फरक पर्ने जाने रकम फिर्ता गरी समायोजन गरिन्छ, सोही वर्ष विद्यमान कानून वा लेखाइनु गर्ने मितिमा लागु हुने कानूनबमोजिमको अनुमानित करको दरअनुसारको करयोग्य आयमा मापन गरिन्छ ।

अस्थायी भिन्नताका कारण उत्पन्न स्थगन कर सम्पत्तिलाई भविष्यमा पर्याप्त करयोग्य आय सिर्जित भई उक्त करयोग्य आयमा समायोजन गर्न सक्ने अनुमानित गरी लेखाइनु गरिएको छ । नेपाल लेखामान मापदण्ड नं ९ तथा निर्देशन नं ४ बमोजिम स्थगन कर सम्पत्ति तथा दायित्वलाई अन्य आम्दानीबराबर हुन आउने रकमलाई स्थगन कर जगेडा सारिएको छ ।

२३. लिज

बैंकले वित्तीय लिजमा लिएको सम्पत्तिलाई लिजमा लिँदा तिनको वास्तविक (Fair Value)मा वा सोभन्दा कम मूल्य भएको अवस्थामा न्यूनतम लिज (भाडा) भुक्तानी रकमको वर्तमान मूल्यलाई सम्पत्तिमा जनाइन्छ । लिज प्रदायकप्रतिको दायित्वलाई वित्तीय विवरणमा वित्तीय लिज दायित्वअन्तर्गत समावेश गरिन्छ ।

बाँकी लिज दायित्वमा स्थिर ब्याजदर पाउन लिज रकमलाई वित्तीय खर्च र घट्टो लिज दायित्वबीच विभाजन गरिन्छ । वित्तीय खर्चलाई सम्पत्तिसँग प्रत्यक्ष सम्बद्ध भएको अवस्थामा बाहेक तत्काल नाफ नोक्सान खर्चमा जनाइन्छ । भुक्तानी गर्न बाँकी बहाल रकमलाई जुन समयावधिमा भुक्तानी गरिनुपर्ने हो, सोही अवधिको खर्च समावेश गर्ने गरिएको छ ।

लिजमा लिएका सम्पत्तिबाट आर्थिक लाभ प्राप्त भएको समयको आधारमा अन्य कुनै अझ उपयुक्त विधि अवलम्बन गरिएको

अवस्थामा बाहेक, संचालन लीजसँग सम्बद्ध लिज रकमको भुक्तनी लिज अवधिभर स्ट्रेटलाइन विधिअनुसार खर्चमा जनाइने गरिएको छ ।

१४. व्यवस्था, संभावित दायित्व र संभावित सम्पत्ति

बैंकले वर्तमानमा दायित्व सृजना गर्दै श्रोतको सम्भावित बहिर्गमन हुनसक्ने तथा दायित्वको विश्वसनीय अनुमान गर्न सकिने विगतमा भएका घटना/कार्यका लागि सम्भावित दायित्वको व्यवस्था गर्ने गरेको छ । बैंकले श्रोतको बहिर्गमन हुन सक्ने सम्भावित दायित्व वा दायित्वका सम्बन्धमा उद्घोषण गर्ने गरेको छ ।

बैंकले श्रोतको बहिर्गमन हुन सक्ने सम्भावना न्यून रहेका सम्भावित वा वर्तमान अवस्था सृजित दायित्व वापत कुनै पनि व्यवस्था वा उद्घोषण गर्ने गरेको छैन ।

सम्भावित सम्पत्तिलाई वित्तीय विवरणमा समावेश गरिएको छैन तथापि सम्भावित सम्पत्ति निरन्तर मूल्याङ्कित हुने र यदि यसले आर्थिक प्रतिफल दिने लगभग निश्चित भएमा त्यस्ता सम्पत्ति तथा यसबाट हुने आम्दानीलाई जुन समयमा आम्दानी प्राप्त हुन्छ, सोही अवधिमा समावेश गर्ने गरिएको छ ।

डेरिभेटिभ करारबाट उत्पन्न हुने दायित्वलाई सम्भावित दायित्वअन्तर्गत फरवार्ड एक्सेचेन्ज करार दायित्व शीर्षकमा समावेश गर्ने गरिन्छ । दायित्व पुरा गर्न बाँकी फरवार्ड दरसम्बन्धी सम्भौताका सिद्धान्त यसअन्तर्गत पर्दछ ।

१५. नगद तथा नगद समतुल्य

नगद तथा नगद समतुल्य अन्तर्गत नगद मौज्जात तथा बैंक मौज्जातलाई समावेश गर्ने गरिन्छ ।

१६. गत वर्षका अङ्कहरू

गत वर्षका अङ्कहरू तुलनात्मक प्रयोजनका निम्ति आवश्यकअनुसार वर्गिकरण र पुनर्वर्गिकरण गर्ने गरिएका छन् ।

लेखा सम्बन्धी टिप्पणीहरू

२०७२ आषाढ ३१ गते समाप्त भएको वर्षको लेखासम्बन्धी टिप्पणीहरू

१. शेयर पूँजी

१.१ चुक्ता पूँजीमा भएको परिवर्तन

| विवरण | यस वर्ष | गत वर्ष | परिवर्तन | कैफियत |
|--------------|----------------|----------------|-----------|--|
| चुक्ता पूँजी | ३,८८,३७,३५,५६५ | ३,०४,९०,८३,१०४ | ८९,७६,३९६ | बैंकले विक्री नभएको हकप्रद शेयर र त्यसमा प्राप्त बोनस शेयर समेत गरी ८९,७६३.९६ कित्ता शेयर बोलकबोलमार्फत विक्री गरेको |

१.२ प्रस्तावित चुक्ता पूँजीको वृद्धि

सञ्चालक समितिको मिति २०७२ साल पौष २ गते बसेको बैठकले २७ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। वार्षिक साधारण सभाले सो प्रस्तावलाई पारित गरेपछि, बैंकको चुक्ता पूँजी रु. ३,८८,३७,३५,५६५/- हुनेछ। यस्तो प्रस्तावित बोनस शेयरलाई नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप शेयर पूँजीमा देखाइएको छ।

१.३ चुक्ता पूँजी

बैंकको चुक्ता पूँजी विगतका वर्षहरूमा देहायबमोजिम वृद्धि हुँदै आएको छ।

| आर्थिक वर्ष | रकम (रु) | कैफियत |
|---------------------|--------------|---|
| २०५०/५१ (१९९३/९४) | ११,९८,२०,००० | रु.१०० चुक्ता मूल्य भएको शुरु शेयर पूँजी। |
| २०५१/५२ (१९९४/९५) | ११,९८,७१,००० | प्राथमिक निष्काशन रु.१२,००,००,०००/- रहेको। |
| २०५२/५३ (१९९५/९६) | ११,९९,७७,००० | थप रु ५१,००० शेयर पूँजीको बाँडफाँड र विक्री |
| २०५३/५४ (१९९६/९७) | ११,९९,४६,००० | थप रु १,०६,००० शेयर पूँजीको बाँडफाँड र विक्री |
| २०५४/५५ (१९९७/९८) | ११,९९,४६,००० | थप रु १९,००० शेयर पूँजीको बाँडफाँड र विक्री |
| २०५५/५६ (१९९८/९९) | ११,९९,४६,००० | तथा रु ५०,००० शेयरको खारेजी |
| २०५६/५७ (१९९९/२०००) | ११,९९,४६,००० | |
| २०५७/५८ (२०००/०१) | १४,३९,३५,२०० | २० प्रतिशत बोनस शेयर जारी गरिएको |
| २०५८/५९ (२००१/०२) | ४२,४८,९३,३०० | १:२ हकप्रद शेयर जारी |
| २०५९/६० (२००२/०३) | ४२,५१,५७,३०० | जारी गरिएको पछिल्लो हकप्रद शेयरको थप बाँडफाँड |
| २०६०/६१ (२००३/०४) | ४२,६८,७५,९०० | जारी गरिएको पछिल्लो हकप्रद शेयरको थप बाँडफाँड |
| २०६१/६२ (२००४/०५) | ४३,१८,६५,६०० | जारी गरिएको पछिल्लो हकप्रद शेयरको थप बाँडफाँड |

| आर्थिक वर्ष | रकम (रु) | कैफियत |
|-------------------|----------------|---|
| २०६२/६३ (२००५/०६) | ६४,०२,३६,१०० | २:१ हकप्रद शेयर जारी |
| २०६३/६४ (२००६/०७) | ६४,७७,९८,४०० | जारी गरिएको पछिल्लो हकप्रद शेयरको थप बाँडफाँड |
| २०६४/६५ (२००७/०८) | ८७,४५,२७,८४० | ३५ प्रतिशत बोनस शेयर जारी |
| २०६५/६६ (२००८/०९) | ८७,४५,२७,८४० | |
| २०६६/६७ (२००९/१०) | १,८६,१३,२४,२३९ | ४० प्रतिशत बोनस र २:१ हकप्रद शेयर जारी |
| २०६७/६८ (२०१०/११) | २,१०,२९,६६,१६५ | १२.५ प्रतिशत बोनस शेयर जारी र पछिल्लो हकप्रद शेयरको बाँडफाँड |
| २०६८/६९ (२०११/१२) | २,३५,५७,३८,५०४ | १२.५ प्रतिशत बोनस शेयर जारी र गत वर्ष आवेदन नपरेको हकप्रद शेयरको खारेजी |
| २०६९/७० (२०१२/१३) | २,६५,०२,०५,८०४ | १२.५ प्रतिशत बोनस शेयर जारी |
| २०७०/७१ (२०१३/१४) | ३,०४,९०,८३,१०४ | १५.०५ प्रतिशत बोनस शेयर जारी |

१.४ साधारण जगेडा कोष

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ बमोजिम बैंकले यस आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत रकम अर्थात रु. २१,३०,८७,२२९/- साधारण जगेडा कोषमा रकमान्तर गरेको छ।

१.५ शेयर प्रिमियम

बैंकले सर्वसाधारण शेयरधनी समूहको विक्री नभएको ८९,७६३.९६ कित्ता शेयर विक्रीका लागि मिति २०७१/८/२३ गतेको सूचनामार्फत बोलकबोलको माध्यमबाट विक्री गरेको। यी शेयर प्रतिशेयर रु.९८१ देखि रु.१,०५१ कबोल गर्ने १५ जना बोलकबोलकर्तालाई वितरण गरिएको थियो। बोलकबोल गरिएको शेयरको अंकित मूल्यभन्दा बढी प्राप्त गरिएको रकम रु.७,९१,५९,९४९/- लाई शेयर प्रिमियम अर्न्तगत राखिएको।

१.६ पूँजी समायोजन कोष

बोनस शेयर जारी गर्नका निमित्त पूँजी समायोजन कोषको सुरु मौज्दात रु.८,५०,००,००० नाफानोक्सान बाँडफाँड खातामा सारिएको छ। त्यस्तै यसअघि नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार साधारण जगेडा कोषमा देखाइने गरिएको रु.२०,००,००,००० बराबरको ऋणपत्र भुक्तानी जगेडा कोष समेतलाई नाफानोक्सान बाँडफाँड खातामा बोनस शेयर जारी गर्नका लागि सारिएको छ। यसवाहेक थप रु. १३,५०,००,००० पूँजी समायोजन कोषमा रकमान्तर गरिएको छ।

१.७ लगानी समायोजन कोष

नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन ४/२०७२ र ८/२०७२ अनुसार बैंकले निम्न बमोजिम लगानी समायोजन कोषको व्यवस्था गरेको छ:

| विवरण | लगानी रकम (रु) | आवश्यक कोष (रु) | लगानी जगेडा कोषमा आएको परिवर्तन (रु) | नाफनोक्सान खातामा आएका परिवर्तन (रु) |
|---|----------------|-----------------|--------------------------------------|--------------------------------------|
| २०७१.०४.०१ को सुरु मौज्जात | | | ० | |
| रूरल माइक्रो-फाइनेन्स डेभलपमेन्ट सेन्टर लि. को सूचिकृत शेयरमा लगानी, लगानी समायोजन कोष @ २ प्रतिशतका दरले | १,८८,९५,००० | ३,७७,९०० | ३,७७,९०० | |
| नेपाल ग्रामीन विकास बैंक लि. को सूचिकृत नभएको शेयरमा लगानी, लगानी समायोजन कोष @ १०० प्रतिशतका दरले | ६१,२५,००० | ६१,२५,००० | | ६१,२५,००० |
| अन्य संगठित संस्थाहरूमा गरिएको लगानी (लगानी समायोजन कोषमा व्यवस्था गर्न नपर्ने गरी छुट प्राप्त लगानी)* | ४९,३५,५०० | ० | | |
| Idlt #!÷#÷@)& sf]cl[td df]bft | @,((,%%,%)) | ^%,)@,(,)) | #,&&,(,)) | ^!,@%,))) |

* ने.रा.वै. निर्देशन ४/२०७२ अनुसार कर्जा सूचना केन्द्र लि., नेपाल क्लियरिङ्ग हाउस लि. र नेशनल बैङ्किग इन्स्टिच्युटमा गरिएको शेयर लगानीको रकम लगानी समायोजन कोषमा राख्न नपर्ने गरी छुट प्रदान गरिएको छ ।

१.८ आयकर, स्थगन कर आम्दानी र स्थगन कर जगेडा

आयकर ऐन तथा उक्त ऐनमा समय समयमा भएको संशोधन बमोजिम आयकरको व्यवस्था गरिएको छ ।

गत वर्षको कुल रु.२,२९,९२,०६१ आयकर मध्ये ठूला करदाता कार्यालयबाट आ.व. २०६५/६६, आ.व. २०६६/६७, आ.व. २०६७/६८ मा पुन कर निर्धारण हुँदा कायम थप संस्थागत आयकर रु.२,०६,९९,३९७ र रु.२२,९२,६६४ बैकले आ.व. २०६९/७० र आ.व. २०७०/७१ को वित्तीय विवरणमा उल्लेख भएको भन्दा थप निर्धारण गरेको आयकर रहेको ।

नेपाल लेखामान नं. ९ मा भएको आयकरसम्बन्धी व्यवस्थाबमोजिम स्थगनकरको गणना गरिएको छ । स्थगनकर सम्पत्ति/दायित्वको परिवर्तन देहायबमोजिम रहेको छ ।

| विवरण | रकम (रु.) | करको आधार (रु.) | घटनजाने अस्थायी भिन्नता (रु.)(क) | करयोग्य अस्थायी भिन्नता | खुद घटनजाने अस्थायी भिन्नता | स्थगन कर सम्पत्ति (ग-३० प्रतिशत) |
|-------|--------------|--------------------|---|-------------------------------|-----------------------------------|--|
| | | | | | | |

१.८ ऋणपत्र भुक्तानी जगेडा कोष

ऋणपत्र भुक्तानी जगेडा कोषमा देहायबमोजिमको रकम बाँडफाँड गरिएको छ :

१.१० सटही घटबढ कोष

समीक्ष वर्षमा पुनर्मूल्याङ्कन आम्दानी रु.२५,४५,३२८ रहेको थियो । ने.रो.वै निर्देशन अनुरूप त्यस्तो आम्दानीको २५ प्रतिशतले हुन आउने रकम रु.६,३६,३३३ सटही घटबढ कोषमा स्थानान्तरण गरिएको छ ।

२. निक्षेप दायित्वमा भएको परिवर्तनको सारांश

रकम रु. हजारमा

| विवरण | यस वर्ष | गत वर्ष | वृद्धि रकम रु. | वृद्धि प्रतिशत |
|----------------------------------|-------------|-----------------|----------------|----------------|
| मागेको बखत भुक्तानी हुने निक्षेप | ५६,७३,४५३ | ४७,७३,९८९ | ८,९९,४६४ | १८.८४ |
| चल्ती निक्षेप | ४८,१८,०४८ | ४१,१५,४०६ | ७,०२,६४२ | १७.०७ |
| मुद्दती निक्षेप | १,९१,२९,४७९ | २,८५,६९,४९३ | (९४,३९,९३४) | (३३.०४) |
| मार्जिन निक्षेप | ३,२४,३७१ | २,८३,१४६ | ४१,२२५ | १४.५६ |
| बचत निक्षेप | २,१४,८५,४०० | १,६६,१०,५४९ | ४८,७४,८५१ | २९.३५ |
| परिपक्व मुद्दती निक्षेप | १,९७,४७१ | १,४०,४९१ | ५६,९८० | ४०.५६ |
| h)df | %,!^,@*,@@@ | %,\$\$,(@,(((\$ | -@*,^\$,&&@_ | -%=@^_ |

३. निक्षेप बीमा

बैंकले कर्जा तथा निक्षेप तथा कर्जा सुरक्षण निगममा प्रत्येक प्राकृतिक व्यक्तिको रु.२ लाख सम्मको बचत तथा मुद्दती निक्षेपको बीमा गराएको छ । वासलातको मितिसम्ममा बैंकले ४,९४,१३३ ग्राहकहरुको जम्मा रु.९९१.८८ करोड निक्षेपको बीमा गराएको छ ।

४. भुक्तानी दिनुपर्ने बिल

यस बैंक र अन्य बैंकले जारी गरेको तर भुक्तानीका लागि ग्राहकहरुले प्रस्तुत नगरेको ड्राफ्टलाई भुक्तानी दिनुपर्ने बिल्स अर्न्तगत राखिएको ।

५. अन्य दायित्व

५.१ उपदान व्यवस्था

आ.व. २०७१/७२ मा बैंकले रु. ५,९४,०३,२५७ बराबर रकम कर्मचारी उपदान वापत व्यवस्था गरेको छ । उपदान व्यवस्था वापतको रकम मध्यबाट रु. ४२,२४,१४१ बराबर रकम गत समीक्ष वर्षमा उपदान वापत भुक्तानी गरियो । श्रम ऐन, २०४८ बमोजिम कर्मचारीलाई भुक्तानी गर्नुपर्ने छुट्टै उपदान व्यवस्था कोष खडा गरिएको छैन ।

५.२ विदा वापतको रकम भुक्तानी व्यवस्था

आ.व. २०७१/७२ मा बैंकले रु. ३,८९,३७,९०३ बराबरको रकम सञ्चित विदा वापतको रकम भुक्तानीका लागि व्यवस्था गरियो । यस बैंकको सेवाबाट निवृत्त/हटेका कर्मचारीको विदा वापत रु. १९,२५,११० यस आ.व.मा भुक्तानी गरियो ।

५.३ कर्मचारी कल्याणकारी कोष

रु.२०,३०,३५१ कर्मचारी कल्याणकारी कोषमा मौज्जात रहेको छ जसलाई विभिन्न वाणिज्य बैंकहरुमा कर्मचारी कल्याणकारी कोषका नाममा संचालन गरिएको खाताहरुमा रकमान्तर गरिनेछ ।

५.४ कर्मचारी बोनस व्यवस्था

बोनसपछि (करअघि)को नाफाको १० प्रतिशतले हुन आउने रकम हिसाब गरी रु. १५,५७,४५,९१८ कर्मचारी बोनस व्यवस्था गरिएको छ ।

५.५ सण्डी क्रेडिटर्स

बैंकको दायित्वको भुक्तानीका लागि बैंकले जारी गरेका तर भुक्तानीका लागि प्रस्तुत नभएका बैंकर्स चेकलाई सण्डी क्रेडिटर्स अर्न्तगत राखिएको ।

५.६ तिनुपर्ने लामांशको

वासलातको मिति सम्ममा भुक्तानी गर्न बाँकी लामांशको रकम देहायबमोजिम रहेको छ ।

| विवरण | २०७२ आषाढ मासान्तमा | २०७१ आषाढ मासान्तमा |
|--------------|---------------------|---------------------|
| आ.व. २०५२/५३ | २,६३,००० | २,६४,२०० |
| आ.व. २०५३/५४ | २,४८,२०० | २,४९,६०० |
| आ.व. २०५४/५५ | २,८३,४०० | २,८५,२०० |
| आ.व. २०५५/५६ | १,७२,५०० | १,७४,४५० |
| आ.व. २०५६/५७ | २,५९,२५० | २,६२,०५० |
| आ.व. २०५९/६० | ५,७५,०६९ | ५,९१,८२० |
| आ.व. २०६२/६३ | ५,३६,२७५ | ५,८०,८११ |
| आ.व. २०६३/६४ | ८,८२,२१८ | ९,८४,६२८ |
| आ.व. २०६६/६७ | १४,३१,२५३ | १८,४१,३३४ |
| आ.व. २०६७/६८ | १७,४५,२७५ | २३,१२,२६७ |
| आ.व. २०६८/६९ | २४,२५,३४२ | ३३,०२,४७९ |
| आ.व. २०६९/७० | ५६,८४,८२१ | ९३,६४,९४७ |
| आ.व. २०७०/७१ | १,२९,०८,२०८ | |
| hDdf | @,&\$,!\$,*!! | @,)#,&*^ |

५.७ अन्य

अनुसूची ४.७ मा उल्लिखित अन्य दायित्वमा खर्चका लागि भुक्तानी गर्न बाँकी रकम समावेश गरिएको छ ।

५.८ कर्मचारी आवास कोष

बैंकको कर्मचारी आवास कर्जा योजना अनुरूप आवास कर्जा दिन योग्य कर्मचारीलाई आवास कर्जा उपलब्ध गराउन सक्ने व्यवस्था रहेको हुँदा श्रम ऐन, २०४८ बमोजिम छुट्टै आवास कोष खडा गरिएको छैन ।

६. संभावित दायित्व

६.१ संभावित बैंक जमानत दायित्व

रु. १,७०,००० संस्थाका नाममा दावी परेको तर संस्थाले ग्रहण नगरेको दायित्व अर्न्तगत राखिएको । उक्त रकम नेपाल सरकारको निकायले जमानतको अवधि समाप्त भएपछि दावी गरेको बैंक जमानतको रहेको र सोका लागि बैंक उत्तरदायी नरहेको ।

६.२ आयकरका लागि संभावित दायित्व

ठूला करदाता कार्यालयले जालसाजका कारण हुनसक्ने त्रुटी बाहेक बैंकले पेश गरेको कर विवरण पेश गरेको ४ वर्ष सम्ममा संशोधन गर्न सक्ने व्यवस्था रहेको छ । सोही अनुरूप ठूला करदाता कार्यालयले कर दायित्व संशोधन/निर्धारण गरी थप कर भुक्तानीका लागि आदेश गर्न सक्छ । ठूला करदाता कार्यालयबाट संशोधन गरी निर्धारण गरिएको कर बैंकलाई प्रचलित कानून

बमोजिम उचित नलागेमा बैकले ठूला करदाता कार्यालयले गरेको कर निर्धारण विरुद्ध पुनरावलोकनको निवेदन गर्न सक्छ। प्रशासकीय पुनरावलोकनका लागि आन्तरिक राजस्व विभागका महानिर्देशक समक्ष निवेदन गरी त्यसपछि राजस्व न्यायधिकरण र अन्तमा सर्वोच्च अदालतमा समेत निवेदन गर्न सकिने व्यवस्था रहेको छ।

वासलाताको मिति सम्ममा बैकको आ.व.२०६५/६६ सम्मको संस्थागत कर ठूला करदाता कार्यालयबाट फछ्यौट भइसकेको छ। त्यसैगरी ठूला करदाता कार्यालयले आ.व. २०६६/६७ तथा आ.व. २०६७/६८ सम्मको कर लेखापरीक्षण र संशोधित कर दायित्व निर्धारण गरिसकेको छ। यद्यपी बैकले ठूला करदाता कार्यालयबाट आ.व. २०६६/६७ को संशोधित कर निर्धारण विरुद्ध राजस्व न्यायाधिकरण समक्ष पुनरावेदन गरिएको र आ.व. २०६७/६८ को संशोधित कर निर्धारण आन्तरिक राजस्व विभाग समक्ष प्रशासकीय पुनरावलोकनका लागि निवेदन गरिएको छ। यी दुई वर्षका लागि संभावित कर दायित्व रु.९२,९४,७९५ अनुसूची १७ मा संभावित कर दायित्व अर्न्तगत देखाइएको छ।

स्वयं कर निर्धारण प्रणालीअनुरूप ठूला करदाता कार्यालयमा बुझाइएको आ.व. २०६८/६९, २०६९/७० र आ.व. २०७०/७१ साग सम्बन्धित कर निर्धारण विवरणको ठूला करदाता कार्यालयबाट परीक्षण हुन बाँकी रहेको छ।

६.३ अन्य संभावित दायित्व

भूतप्रभावी रुपमा गरिएको तलव वृद्धि जुन बैकको सेवा निवृत्त कर्मचारीलाई भुक्तानी दिनु पर्ने भएमा भुक्तानीका लागि छुटाइएको रु.८,९३,५७५ र नेपाल लाई विकसित मुलुकमा राखी मास्टर कार्डले एकपक्षीय रुपमा गरेको न्यूनतम शूल्क वृद्धि सँगको विवादित दावी रकम रु.१,०५,१७,६५४ समेत लाई अन्य संभावित दायित्व अर्न्तगत देखाइएको छ।

७. एजेन्सी खाताहरूको हिसाब मिलानको स्थिति (२०७२ आषाढ मासान्तमा)

रकम रु. हजारमा

| शाखा | जम्मा | | ३ महिनाभन्दा कम | | ३ देखि ६ महिनासम्म | | ६ महिनाभन्दा बढी | |
|-------------|-----------------|---------------|-----------------|---------------|--------------------|---------------|------------------|---------------|
| | इन्ट्री सङ्ख्या | खुद रकम (रु.) | इन्ट्री सङ्ख्या | खुद रकम (रु.) | इन्ट्री सङ्ख्या | खुद रकम (रु.) | इन्ट्री सङ्ख्या | खुद रकम (रु.) |
| जम्मा रकम | ५,०१२ | ११,०९,९३२ | ३,४७९ | १०,६०,३९५ | २४१ | १५,५६६ | १,२९२ | ३३,९७० |
| (गत वर्षको) | (६,०१२) | (५,८७,२५४) | (४,२१८) | (५,३४,०६६) | (२८०) | (२६,२४३) | (१,५१४) | (२६,९४५) |

हिसाब मिलान नभएको रकम अर्न्तगत हिसाब मिलान नभएका डेबिट तथा क्रेडिट प्रविष्टी उल्लेख गरिएको छ। हिसाब मिलानको लागि बैकले यस्ता प्रविष्टीहरूको नियमित रुपमा पहिचान गर्ने गरेको र यस्ता प्रविष्टीहरू आगामी वर्षमा मिलान गर्दै लगिनेछ।

८. कर्जा सापट प्रवाह, असुली र साँवा तथा ब्याज अपलेखनको सारांश

रकम रु. हजारमा

| विवरण | चलु वर्ष (रु.) | विगत वर्ष (रु.) |
|--------------------------|----------------|-----------------|
| क. सुरु मौज्जात | ३,५७,१४,२५६ | २,९१,९३,९०३ |
| ख. प्रवाहित कर्जा | २३,९८,०४,१५० | १७,३१,९५,३५४ |
| ग. कर्जा असुली | २३,५०,४६,५३७ | १६,६६,७४,१४२ |
| घ. कर्जा अपलेखन | - | ८५९ |
| अन्तिम मौज्जात (क+ख+ग+घ) | ४,०४,७१,८६९ | ३,५७,१४,२५६ |
| ब्याज अपलेखन | - | २,३१३ |

चालु आ.व. मा रु.१,४९,५४,६१३ अपलेखन ब्याज र रु.५०,८५,३६८ कर्जाको अपलेखन सावाँबाट फिर्ता भएको।

८. लिजमा लिएको सम्पत्ति र सफ्टवेयरको वितरण

| विवरण | ३२ आषाढ २०७१ को मौज्जात (रु.) | यस वर्ष थप/ विक्री भएको (रु.) | यस वर्ष को अपलेखन (रु.) | ३१ आषाढ २०७२ को मौज्जात (रु.) |
|----------------------|-------------------------------------|-------------------------------------|-------------------------------|-------------------------------------|
| लिजमा लिएको सम्पत्ति | ६,९६,८१,९२० | १२,३६,६५६ | ७३,०३,१८९ | ६,३६,१५,३८७ |
| सफ्टवेयर | ३१,३८,१२९ | १२,६९,५५५ | ११,५४,४३३ | ३२,५३,२५१ |
| जम्मा | ७,२८,२०,०४९ | २५,०६,२११ | ८४,५७,६२२ | ६,६८,६८,६३८ |

१०. अन्य सम्पत्ति

१०.१ स्टेशनरी मौज्जात

वासलातको मिति सम्ममा बैंक सँग रु. ४५,१८,९२२ बराबरको स्टेशनरी मौज्जात रहेको छ। वासलातको मिति सम्ममा नष्ट गर्नुपर्ने भौतिक सम्पत्ति बैंकको स्वामित्वमा रहेको छैन।

१०.२ लगानीबाट प्राप्त हुने आय

लगानीबाट प्राप्त हुने आयमा तल उल्लेखित बमोजिम लगानी, विकास ऋणपत्र तथा ट्रेजरी बिल्समा प्राप्त ब्याज पर्दछ:

| विवरण | स्वदेशी मुद्रा | विदेशी मुद्रा | जम्मा |
|--|----------------|---------------|-------------|
| लगानीबाट आर्जित ब्याज | | ४,५६,९६,७८७ | ४,५६,९६,७८७ |
| विकास ऋणपत्रबाट आर्जित ब्याज | ९,९९,७१२ | | ९,९९,७१२ |
| नेपाल राष्ट्र बैंकले संकलन गरेको मौज्जात बाट आर्जित ब्याज | ३,७५,५५३ | | ३,७५,५५३ |
| ट्रेजरी बिल्समा भएको छुटको परिशोधन | १८,०६,५६७ | | १८,०६,५६७ |
| | ३१,८१,८३२ | ४,५६,९६,७८७ | ४,८८,७८,६१९ |

१०.३ प्राप्त हुने ब्याज (भाखा नाघेको ब्याजमा समायोजित)

वित्तीय विवरण अर्न्तगत तालिका १६ को “अन्य सम्पत्तिहरू” मा उल्लेख गरिएअनुसार वासलातको मिति सम्ममा बैंकको ऋण, एडभान्स तथा बिल खरिदबाट प्राप्त गर्नुपर्ने आर्जित ब्याज मूल्य रु. ७,३९,४५,६०६/- रहेको छ। यी ऋण, एडभान्स तथा बिल खरिदको ब्याज वासलातको मिति सम्ममा आर्जित भएको तर नगदमा प्राप्त हुन बाँकी रहेको छ। हालसम्ममा भाखा ननाघेको ब्याजको अंश रु. १,९४,२१,६४४/- रहेको छ भने भाखा नाघेको स्थितीमा रु. ५,४५,२३,९६२/- रहेको छ।

बैंकले नगद रूपमा प्राप्त गर्न बाँकी रहेको सम्पूर्ण आर्जित ब्याज रकमलाई ब्याज मुलतवीमा गणना गरेको छ। यो व्यवस्था नियामक निकायको प्रावधान अनुरूप छ।

१०.४ सन्ड्री डेब्टर्स (आसामी)

सन्ड्री डेब्टर्स (आसामी) अर्न्तगत मुख्यत व्यावसायिक साभेदारहरू जस्तै Master Card, VISA International तथा मुख्य कम्पनी स्टेट बैंक अफ इण्डियाबाट एटिएम कारोबार गरे बापत प्राप्त गर्न बाँकी भुक्तानीहरू पर्दछन्।

१०.५ कर्मचारी सापटी

बैंकले कर्मचारी सेवा विनियमावली तथा बैंकको कर्जा योजनाअनुसार कर्मचारीलाई कर्जा तथा सापटी प्रदान गर्ने गरेको छ। थप कर्मचारीहरू बैंकले प्रदान गर्ने कर्जा तथा सापटीका लागि योग्य भएको तथा उक्त सुविधा उपभोग गरेका कारण कर्मचारीलाई प्रदान गरेको कर्जा तथा सापटी सुविधाको रकम चालु वर्षमा वृद्धि भएको छ। वासलातको मितिसम्ममा तिर्न बाँकी कर्जा रकम देहाय अनुसार रहेको छ:

| कर्मचारी कर्जा तथा सापटी | २०७२ आषाढ मासान्त | २०७१ आषाढ मासान्त | वृद्धि |
|---|-------------------|-------------------|----------|
| आवास कर्जा | २०५९४७३२४ | १६७८६२९७९ | ३८०८४३४५ |
| व्यक्तिगत तथा कर्मचारी कर्जा | २८७५१७७८६ | २५०३८९५१८ | ३७१२८२६८ |
| जम्मा (तालिका १६ को अन्य सम्पत्तिमा उल्लेखित) | ४९३४६५११० | ४१८२५२४९७ | ७५२१२६१३ |

१०.६ अग्रिम भुक्तानी

वित्तीय विवरण अर्न्तगत तालिका १६ को “अन्य सम्पत्तिहरू” को अग्रिम भुक्तानी रकम तल उल्लेख भएअनुसार रहेको:

| अग्रिम भुक्तानी विवरण | २०७२ आषाढ मासान्त | २०७१ आषाढ मासान्त | वृद्धि |
|-----------------------|-------------------|-------------------|-------------|
| भाडा | १,३५,७१,२८५ | ८,७७,७१६ | १,२६,९३,५६९ |
| बीमा | ५५,९२,२१८ | ४९,७१,९८२ | ६,२०,२३६ |
| कार्यालय खर्च | १,४८,०४३ | ८,७७,६८४ | (७२९,६४१) |
| जम्मा | १,९३,११,५४६ | ६७,२७,३८२ | १,२५,८४,१६४ |

१०.७ विनासूचना ड्राफ्ट भुक्तानी (आ.व.२०५५/५६)

संकलक बैंकहरूको लापरवाहीबाट जालसाजी ड्राफ्ट भुक्तानी गरिएवापत वेहोर्नुपरेको नोक्सानी रु.३,२०,००,००० को असुलीको लागि काठमाडौं जिल्ला अदालतमा बैंकले मुद्दा दायर गरेको थियो। जिल्ला अदालत र पुनरावेदनबाट जारी भएको फैसला बैंकको पक्षमा नआएकोले बैंकले सम्मानित सर्वोच्च अदालत समक्ष मुद्दा दोहोर्‍याई पाउन निवेदन गरेको थियो। उक्त निवेदन सुनवाइको क्रममा रहेको छ। बैंकले पहिलेनै रु. ९६,४०,६२५ बराबरको रकम बीमा कम्पनी र संकलक बैंकहरूबाट प्राप्त गरिसकेको छ र बाँकी रकम रु.२,२३,५९,३७५ को लागि पूर्ण रुपमा मिति २०६२/३/३१ नोक्सानी व्यवस्था गरिसकेको छ।

बीमा कम्पनी र संकलक बैंकबाट प्राप्त भएको रकम रु. ९६,४०,६२५/- लाई विना सूचना भुक्तानी गरिएको ड्राफ्टको कुल रकममा समायोजन गरिएको छ, तथा रु. ९६,४०,६२५/- लाई पुनः समुहिकरण गरिएको छ। जसको फलस्वरूप गत वर्षको कुल अन्य सम्पत्ति तथा दायित्वबाट रु. ९६,४०,६२५/- लाई घटाइएको छ।

१०.८ अपलेखन हुन बाँकी रहेको खर्चको विवरण (सरकारी विकास बण्ड प्रिमियम)

| विवरण | मिति २०७१/४/१ मा प्रिमियम अपलेखन गर्नुपर्ने रकम (रु.) | यस वर्ष अपलेखन गरिएको प्रिमियम रकम (रु.) | मिति २०७२/०३/३१ (रु.) मा प्रिमियम अपलेखन गर्नु पर्ने रकम (रु.) |
|-------------------|---|--|--|
| सरकारी विकास बण्ड | ९९,०२,१०४ | ८६,५२,५५८ | १२,४९,५४६ |

१०.५ अन्य (अनुसूची १६)

अन्य अर्न्तगत बैंकले उपभोग गरेको सेवाका लागि गरिएको अग्रिम भुक्तानी तथा धरौटी रु.९३,३७,५५३ र ने.रा.बैंकबाट प्राप्त गर्नुपर्ने रु. २,२५,१३,५२९ नेपाल राष्ट्र बैंक बण्ड र निर्यात सुविधा/प्रोत्साहान समेत समावेश गरिएको ।

११. मारित औसत व्याज अन्तर

१२. अधिकेन्द्रित जोखिमको सारांश रकम रु हजारमा

रकम रु. मा

| विवरण | ऋण, सापटी तथा बिल खरिद | बचत तथा अन्तरबैंक सापटी | संभावित दायित्व |
|---|------------------------|-------------------------|-----------------|
| २०७२/३/३१ मा कुल रकम | ४०४७१८६९ | ५१६२८२२२ | ७९४७२४४ |
| एक ग्राहक (समूह)मा भएको अधिकतम सीमा | ११३४८२५ | ३०६६२७६ | १०६५८९६ |
| एक ग्राहक (समूह)मा भएको अधिकतम सीमा (प्रतिशत) | २.८० प्रतिशत | ५.९४ प्रतिशत | १३.४१ प्रतिशत |

१३. बैंकले आफ्नो सम्पत्ति धितो राखी कुनै पनि कर्जा लिएको छैन ।

१४. लिज

१४.१ वित्तीय लिज

बैंकले कुनै पनि प्रकारको वित्तीय लिज (पट्टा) सम्भौता गरेको छैन र त्यस सम्बन्धमा कुनै पनि वित्तीय दायित्व रहेको छैन ।

१४.२ संचालन लिज

बैंकले कार्यालय परिसर र शाखा भन्दा बाहिर एटिएम संचालनका लागि विभिन्न अवधिका लागि विगतमा गरिएको सम्भौता समेतलाई निरन्तरता दिई घरबहाल सम्भौता(लिज) गरेको छ ।

१५.३ सम्बद्ध पक्ष बिचको कारोबार सम्बन्धी सूचना

सम्बद्ध पक्ष बिचको कारोबार देहाय बमोजिम रहेको छ :

रु. हजारमा

| क्र.सं. | सम्बद्ध पक्षहरू | विवरण | यस वर्ष | गत वर्ष |
|---------|---|---|-----------|-------------|
| १ | स्टेट बैंक अफ इण्डिया | प्राविधिक सेवा शुल्क (खर्च) | १९,७१४ | १९,३९२ |
| २ | स्टेट बैंक अफ इण्डिया र अन्य सहायक कम्पनीहरू | लगानीमा पाउनुपर्ने प्रतिफल (सम्पत्ति) | ५४,७४,६०९ | १,१७,८३,४४३ |
| ३ | स्टेट बैंक अफ इण्डिया र अन्य सहायक कम्पनीहरू | एजेन्सी मौज्जात वापतको बक्यौता (सम्पत्ति) | १०,०९,०६२ | ८,२५,९०८ |
| ४ | स्टेट बैंक अफ इण्डिया र अन्य सहायक कम्पनीहरू | समीक्ष वर्षमा आम्दानी जनाइएको ब्याज (आम्दानी) | १,६१,१७८ | ४,४७,०६२ |
| ५ | कर्मचारी संचय कोष | निक्षेप | ५,८८,४३३ | १३,४२,१३९ |
| ६ | श्री मनोज कुमार अग्रवाल (संचालकबाट हटेको मिति: १०/१/२०१५) | नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम पाउनुपर्ने | २,७३६ | |

२४. परिपक्व हुने अवधिको आधारमा सम्पत्ति तथा दायित्वको वर्गिकरण

रकम रु. लाखमा

| सि.नं | विवरण | १-० दिन | १-३० दिन | ३१-९० दिन | (१-१८० दिन | १८१-२०० दिन | २०१-३६५ दिन | १ वर्ष भन्दा बढी | जम्मा |
|-------|---|--------------------------|---------------|---------------------|------------------|-----------------|----------------|---------------------|----------------------|
| १ | सम्पत्ति | | | | | | | | |
| १ | नगद मौज्जात | १७,५३९ | | | | | | | १७,५३९ |
| २ | बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात | ६६,८१८ | | | | | | | ६६,८१८ |
| ३ | विदेशी बैंकमा गरिएको लगानी | - | ५,३८५ | २३,११६ | ९,८३७ | १६,९६७ | | | ५५,३०५ |
| ४ | माग रकम | | | | | | | | ० |
| ५ | सरकारी सुरक्षण पत्र | २००० | ० | १९,२८९ | ६६७७ | ० | ४,९५९ | ० | ३२,९२४ |
| ६ | नेपाल राष्ट्र बैंक ऋणपत्र | | | | २,००० | | २,५४५.५० | | ४,५४६ |
| ७ | अन्तर बैंक तथा वित्तीय संस्था कर्जा | | | | | | | | ० |
| ८ | कर्जा सापट | ९,२५४ | १९,१४६ | ९३,१७५ | ६१,५२९ | ७१,५१५ | ६९,५५१ | ८०,५५० | ४,०४,७१९ |
| ९ | पाउनुपर्ने व्याज | ५ | ५६३ | २५७ | ६७ | १४१ | ३ | ० | १,०३७ |
| १० | रिभर्स रिपो/निक्षेप संकलन | | | | | | | | ० |
| ११ | प्रतिबद्धता अन्तर्गत भुक्तानी | | | | | | | | ० |
| १२ | पाउनु पर्ने | ० | | | | | | | ० |
| १२ | क्र.सं. २०, २१ र २२ अन्तर्गतको भुक्तानी | ५,१५३ | १६,०२८ | ३१,४४९ | २९,७३२ | १७,६८८ | २०,९९१ | १८,०४५ | १,३९,०८७ |
| १३ | अन्य | ६,९१७ | | | | | | २०९५६ | २७८७३ |
| | कुल सम्पत्ति | !,),&,^*& | !\$,!@ | !,^&,@*^ | !),(,*\$@ | !),^,#!! | (*,)\$* | !,!(,%#! | &,\$(*\$* |
| | दायित्व | | | | | | | | |
| १४ | चलती निक्षेप | २३,३७७ | | | | | | ३०,०२२ | ५३,३९९ |
| १५ | बचत निक्षेप(कल निक्षेप समेत) | ७१,३३८ | | | | | | २,००,२५० | २,७१,५८९ |
| १६ | मुद्धती निक्षेप | २,८५७ | १४,६६४ | ३५,२१३ | ५०,४९८ | ४६,११७ | ३०,३७१ | ११,५७४ | १,९१,२९५ |
| १७ | ऋणपत्र/बण्ड | | | | | | | १०,००० | १०,००० |
| १८ | सापटी | ० | ० | ० | ० | ० | ० | ० | ० |
| | माग तथा अल्प सूचना | | | | | | | | ० |
| | अन्तर बैंक वित्तीय संस्था | ० | | | | | | | ० |
| | पुनरकर्जा | | | | | | | | ० |
| | अन्य | | | | | | | | ० |
| १९ | अन्य दायित्व तथा न्यवस्था | १०,६१७ | २०५ | २,६०९ | ६२२ | ८१० | ७२३ | ४,५२० | २०,१०५ |
| | सण्डी क्रेडीटर्स | ७८९ | | | | | | | ७८९ |
| | भुक्तानी दिनुपर्ने विल | १,८८० | | | | | | | १,८८० |
| | भुक्तानी दिनुपर्ने व्याज | ८८७ | | | | | | | ८८७ |
| | व्यवस्थाहरु | ६,११३ | २०५ | २,६०९ | ६२१.८३ | ८१० | ७२३ | ४,५२० | १५,६०२ |
| | अन्य | ९४७ | | | | | | | ९४७ |
| २० | प्रतिबद्धता अन्तर्गत भुक्तानी | | | | | | | | ० |
| | दिनुपर्ने | १,०८३ | ५७८ | १,८७४ | १३ | | | | ३,५४७ |
| २१ | खारेज गर्न नसकिने कर्जा | | | | | | | | ० |
| | प्रतिबद्धता | २,१२५ | १,४७२ | ९,३५१ | १६,५१५ | ११,९२३ | १८,२१८ | ८ | ५९,६१३ |
| २२ | प्रतिपत्र/जमानत | १,९४६ | १३,९७८ | २०,२२४ | १३,२०४ | ५,७६५ | २,७७२ | १८,०३८ | ७५,९२७ |
| २३ | रिपो | | | | | | | | ० |
| २४ | क्र.म संख्या ११ अन्तर्गत भुक्तानी | | | | | | | | ० |
| २५ | अन्य | | | | | | | ७,४१५ | ७,४१५ |
| | sh bflotj | !,!#,#! | #),*(& | ^(@&@ | *)*,%@ | ^\$,^!% | %@,)*% | @,*!,*##* | ^,@,*() |
| | vb ;DKIQ -s-v_ | -%,^%%_ | !),@%_ | (*)!\$ | @,*((! | \$!,^(^ | \$%,(^# | -,^@&^ | %^,(%* |
| | ;lft vb ;DKIQ | -%,^%%_ | ,\$,%&) | !),(,%*% | !#,!,%&% | !,&#,@&! | @,!(@#\$ | %^,(%* |) |

iv. Deduction From Capital

| Particulars | Amount |
|---|----------|
| Deferred Tax Assets | 0 |
| Purchase of land & building in excess of limit and unutilized | 0 |
| Total | 0 |

v. Total Qualifying Capital

(Amount in Lacs)

| Particulars | Amount |
|--|---------------|
| Total Core Capital (Tier I) | 56,316 |
| Total Supplementary Capital (Tier II) | 14,322 |
| Total Capital Fund (Tier I + Tier II) | 70,638 |

vi. Capital Adequacy Ratio

| | |
|--|---------------|
| Capital Adequacy Ratio (Percentage) | 14.03% |
|--|---------------|

vii. Summary of the bank's internal approach to assess the adequacy of capital to support current and future activities"

The Bank has Internal Capital Adequacy Assessment Process (ICAAP) Policy , which is revised every year to support current and future activities. The ICAAP review process is intended to ensure that we have adequate capital to support all the risks in business, to improve upon them over time and achieve better risk management techniques in monitoring and managing risks. ICAAP Committee meets at monthly intervals to review the internal capital assessment commensurate with the risk profile and review the portfolios which require capital charge. ICAAP Committee also reviews strengthening of risk management, applying internal limits, strengthening the level of provisions and reserves, and improving internal controls.

2. RISK EXPOSURE

i. Risk Weighted Exposure for Credit Risk, Market Risk and Operational Risk

(Amount in Lacs)

| | Particulars | Amount |
|---|--|----------------|
| A | Risk Weighted Exposure for Credit Risk | 454,417 |
| B | Risk Weighted Exposure for Operational Risk | 30,099 |
| C | Risk Weighted Exposure for Market Risk | 4,558 |
| D | Add: 2% of the total RWE as per NRB Direction. | 9,781 |
| E | Add: 2% of the Gross Income as per NRB Direction | 4,775 |
| | Total Risk Weighted Exposure (A+B+C+D) | 503,630 |

vii. Movement of Loan Loss Provision and Interest Suspense
 Loan Loss Provision


(Amount in Lacs)

| S.No. | Particulars | Opening Balance (Ashad End 2071) | Closing Balance (Ashad End 2072) | Movement |
|----------------------------------|--------------|-------------------------------------|-------------------------------------|------------|
| 1 | Pass | 3,562 | 3,902 | 340 |
| 2 | Watch List | - | 276 | 276 |
| 3 | Restructure | 271 | 1 | (270) |
| 4 | Sub-Standard | 23 | 1 | (22) |
| 5 | Doubtful | 58 | 145 | 87 |
| 6 | Loss | 433 | 602 | 169 |
| Total Loan Loss Provision | | 4,347 | 4,927 | 580 |

Viii. Interest Suspense

(Amount in Lacs)

| S.No. | Particulars | | | |
|-------|-------------|--|--|--|
|-------|-------------|--|--|--|



B. Investment Held to Maturity

(Amount in Lacs)

| S.No. | Particulars | Cost Price (a) Rs. | Impairment Till Date (b) Rs. | Impairment This Year (c) Rs. | This Year Profit /Loss (a-b-c) Rs. | Previous Year Profit / Loss Rs. | Remarks |
|-------|-------------------------------------|-----------------------|------------------------------------|------------------------------------|---|---------------------------------------|---------|
| 1 | Nepal Government Treasury Bills | 21,024 | - | - | - | - | |
| 2 | Nepal Government Other securities | 4,546 | - | - | - | - | |
| 3 | Foreign Bank Investment (Placement) | 54,289 | - | - | - | - | |
| 4 | Deposit Collection into NRB | 11,900 | - | - | - | - | |
| 5 | Placement into local Banks | 1,016 | - | - | - | - | |
| | Total Investment | 92,775 | - | - | - | - | |

B. Investment Available for Sale

(Amount in Lacs)

| S.No. | Particulars | Cost Price Rs. | Previous Market Price(a) Rs. | Current Market Price (b) Rs. | This Year Investment Adjustment Reserve (b-a) Rs. | Previous Year Profit /Loss Rs. | Remarks |
|-------|--|-------------------|---------------------------------------|---------------------------------------|---|---|---------|
| 1 | Shares, Debentures and Bond of Domestic Entity | | | | | | |
| | Listed | 188.95 | - | 1,361.38 | - | - | |
| | Not Listed* | 110.61 | - | - | 61.25 | - | |
| | Total Investment | 299.56 | - | 1,361.38 | - | - | |

* No Investment Adjustment Reserve has been maintained for investment in Karja Suchana Kendra Ltd., Nepal Clearing House Ltd., and National Banking Institute as NRB Directive No.8/2072 has exempted maintenance of such reserve against such investments.

3. RISK MANAGEMENT FUNCTION

i. Strategies and Policies

Credit risk process is a joint effort between its marketing and credit areas. Credit officers are engaged in analyzing inherent risks in the customer's business, ability to repay and structure a facility that simultaneously accommodates the financing needs, while assuring security, protection and control of the bank's assets and collateral.

ii. The Structure and Organization of the Relevant Risk Management Function

"A comprehensive Risk Management System has been ensured to deal with various types of risks. The risk management function is overseen by the Board of Directors through the Risk Management Committee of the Board (RMCB) and Audit Committee of the Board (ACB). Besides, there are Credit Risk Management Committee (CRMC), Asset Liability Management Committee (ALCO), Market Risk Management Committee (MRMC) and Operational Risk Management Committee (ORMC) for formulating and reviewing the risk management policies and monitoring their implementation in the matters related to credit, market and operational risks. The progress of the action implementation is reviewed by the Bank's Board, including review of the decisions of the Central Management Committee. The Bank has already migrated to Basel-II norms and the Capital to Risk Weighted Assets Ratio (CRAR) is also being worked out as per the guidelines of Basel-II. The Bank also plans to go for Operational Risk Management Solution software in near future for assessing the Operational Risk on an ongoing

basis. To control, obviate and mitigate the operational risk, the Bank has put in place comprehensive operational guidelines and has also issued various manuals, such as Cash Module Manual, IT manual, Finacle Job cards, TFCPC manual, Internet Banking guidelines, Mobile Banking operational guidelines, Credit assessment and process guidelines for the operating units.

The Risk structures are being revisited at frequent intervals and the requisite policies, systems are being introduced and kept updated. For both credit and market risks, stress testing is being done regularly. With all branches on Core Banking Solution (CBS), Credit Information and MIS works on a robust platform. The Bank has direct access to the CIB database which have been allocated to our operating units/offices, enabling them to generate Credit Information Report on borrowers / prospective borrowers from this database. An MIS website is maintained by Bank to provide easy access to the central database, which is being extensively used by the operating units. Various returns to be submitted to regulatory agencies are now being centrally generated at Corporate office level, thus enabling branches to focus more on business development and customer services. The Bank has Integrated Risk Management Department headed by Chief Risk Officer (CRO) to strengthen the Risk Management structure, which includes assessing, identifying, monitoring and reducing pertinent business risk that could interface with the Bank's objectives and goal."

iii. The Scope and Nature of Risk Reporting and / or Measurement Systems

Risk reporting / measurement system is done through regular customer interactions, site inspections & annual reviews. These are continuous processes. Further, review of the bank's performance is conducted every quarter and findings are reported to the BOD.

iv. Policies for Hedging and / or the mitigating risk and strategies and processes for monitoring the continuing effectiveness of hedges / mitigates

Policies for mitigating risks & strategies are as outlined in the respective manuals and as discussed at various levels after customer interactions / visits, during annual reviews, quarterly reviews and at meetings at various levels.

v. Eligible CRM (Credit Risk Mitigants)

| Particulars | Eligible CRM |
|-------------------------|---------------|
| Deposits with Bank | 14,226 |
| Govt. & NRB Securities | - |
| G'tee of domestic banks | 418 |
| G'tee of foreign banks | 865 |
| Total | 15,509 |

संस्थापक/संस्थापक समूहका शेयरधनीले आफ्नो स्वामित्वमा रहेको शेयर अन्य बैंक तथा वित्तीय संस्थामा धितो राखी लिएको कर्जाको वितरण

| क्र.स. | संस्थापक/संस्थापक समूह अन्तर्गत पर्ने शेयरधनीको नाम | संस्थापकको स्वामित्वमा कायम रहेको शेयर | | कर्जा विवरण | | | कैफियत |
|--------|---|--|-------------------------|--|-----------|---------------------------------|--------|
| | | कुल कित्ता संस्था | कुल चूका पूजाको प्रतिशत | कर्जा लिएको अन्य बैंक/वित्तीय संस्थाको नाम | कर्जा रकम | धितोमा रहेको शेयर कित्ता संख्या | |
| १. | स्टेट बैंक अफ इण्डिया (एस.बि.आई.) | १,६८,४८,६७६ | ५५.०९% | - | - | - | - |
| २. | कर्मचारी संचय कोष | ४५,९५,०९३ | १५.०३% | - | - | - | - |

लेखापरीक्षण नभएको र लेखापरीक्षण भएको वित्तीय नतिजाको तुलनात्मक विवरण
आर्थिक वर्ष २०७१/७२

रु. हजारमा

| क्र.स. | विवरण | ३१ आषाढ २०७२ | ३१ आषाढ २०७२ | फरक | | फरकको कारण |
|--------|---|---|--|------------|----------|---|
| | | को लेखापरीक्षण नभएको वित्तीय विवरण अनुसार | को लेखापरीक्षण भएको वित्तीय विवरण अनुसार | रकम | प्रतिशत | |
| | | क | ख | ग=ख-क | घ=ग/क | |
| १ | कुल पूँजी तथा दायित्व (१.१ देखि १.७ सम्म) | ५,९२,७७,२९१ | ५,९२,७७,२९१ | - | - | |
| १.१ | चुक्ता पूँजी | ३०,५८,०६० | ३८,८३,७३६ | ८,२५,६७६ | २७.००% | प्रस्तावित बोनस शेयरको कारण |
| १.२ | जगेडा तथा कोषहरू | २६,३१,३१२ | १७,६२,१७९ | (८,६९,१३३) | (३३.०३%) | प्रस्तावित बोनस शेयर तथा नगद लाभांश र खुद नाफामा वृद्धि/ स्थगन गरेको कारण |
| १.३ | ऋणपत्र तथा बण्ड | १०,००,००० | १०,००,००० | - | - | |
| १.४ | तिर्न बाँकी कर्जा सापट | - | - | - | - | |
| १.५ | निक्षेप (क+ख) | ५,१६,२८,२२२ | ५,१६,२८,२२२ | - | - | |
| | क. स्वदेशी मुद्रामा | ४,४९,३२,९६० | ४,४९,३२,९६० | - | - | |
| | ख. विदेशी मुद्रामा | ६६,९५,२६२ | ६६,९५,२६२ | - | - | |
| १.६ | आयकर दायित्व | - | - | - | - | |
| १.७ | अन्य दायित्वहरू | ९,५९,६९७ | १०,०३,१५४ | ४३,४५७ | ४.५३% | प्रस्तावित नगद लाभांशको कारण |
| २ | कुल सम्पत्ति (२.१ देखि २.७ सम्म) | ५,९२,७७,२९१ | ५,९२,७७,२९१ | - | - | |
| २.१ | नगद तथा बैक मौज्जात | ८४,३५,७४८ | ८४,३५,७४८ | - | - | |
| २.२ | माग तथा अल्प सूचनामा प्राप्त हुने रकम | - | - | - | - | |
| २.३ | लगानी | ९३,१९,६९८ | ९३,१९,६९८ | - | - | |
| २.४ | कर्जा तथा सापट (खुद) | ३,९९,७९,१७३ | ३,९९,७९,१७३ | - | - | |
| | क) घर जग्गा कर्जा | १९,९२,२८५ | १९,९२,२८५ | - | - | |
| | १) आवासीय घर जग्गा कर्जा (रु. १ करोड सम्मको व्यक्तिगत घर कर्जा बाहेक) | ३,४८,७१८ | ३,४८,७१८ | - | - | |
| | २) व्यावसायिक भवन तथा आवासीय अपार्टमेन्ट निर्माण कर्जा | २९,७०० | २९,७०० | - | - | |
| | ३) आय आर्जन हुने व्यावसायिक भवन कर्जा | - | - | - | - | |
| | ४) अन्य घर जग्गा कर्जा (जग्गा खरिद तथा फ्ल्याटिङ समेत) | १६,१३,८६७ | १६,१३,८६७ | - | - | |
| | ख) व्यक्तिगत घर जग्गा कर्जा (रु. १ करोड वा सो भन्दा कम) | २०,१३,९८३ | २०,१३,९८३ | - | - | |
| | ग) मार्जिन कर्जा | - | - | - | - | |
| | घ) आवधिक कर्जा | २२,२३,४७७ | २२,२३,४७७ | - | - | |
| | ङ) अधिविकल्प/टिआर/चालु पूँजी कर्जा | २,२२,३१,९४४ | २,२२,३१,९४४ | - | - | |
| | च) अन्य | १,१५,१७,४८४ | १,१५,१७,४८४ | - | - | |

अनुसूची ३५

क्रमशः
रु. हजारमा

| क्र.स. | विवरण | ३२ आषाढ २०७१ | ३२ आषाढ २०७१ | फरक | | फरकको कारण |
|--------|---|---|--|-------|---------|------------|
| | | को लेखापरीक्षण नभएको वित्तीय विवरण अनुसार | को लेखापरीक्षण भएको वित्तीय विवरण अनुसार | रकम | प्रतिशत | |
| | | क | ख | ग=ख-क | घ=ग/क | |
| २.५ | स्थिर सम्पत्ति | ६,३०,०१२ | ६,३०,०१२ | - | - | |
| २.६ | गैर बैकिङ्ग सम्पत्ति | - | - | - | - | |
| २.७ | अन्य सम्पत्तिहरू | ९,१२,६६० | ९,१२,६६० | - | - | |
| ३ | नाफा नोक्सान हिसाब | | | - | - | |
| ३.१ | व्याज आम्दानी | ३८,२१,३२६ | ३८,२१,३२६ | - | - | |
| ३.२ | व्याज खर्च | १७,७३,८४२ | १७,७३,८४२ | - | - | |
| | क. खुद व्याज आम्दानी (३.१ देखि ३.२) | २०,४७,४८४ | २०,४७,४८४ | - | - | |
| ३.३ | फी कमिशन तथा डिस्काउण्ट | ३,४०,३५४ | ३,४०,३५४ | - | - | |
| ३.४ | अन्य संचालन आम्दानी | ३,०७,६९१ | ३,०७,६९१ | - | - | |
| ३.५ | सटही घटवढ आम्दानी/नोक्सानी (खुद) | १,१९,४६९ | १,१९,४६९ | - | - | |
| | ख. कुल संचालन आम्दानी (क+३.३+३.४+३.५) | २८,१४,९९८ | २८,१४,९९८ | - | - | |
| ३.६ | कर्मचारी खर्च | ५,५२,२३१ | ५,५२,२३१ | - | - | |
| ३.७ | अन्य संचालन खर्च | ५,१५,७९२ | ५,१५,७९२ | - | - | |
| | ग. संभावित नोक्सानी ब्यवस्था अधिको संचालन मुनाफा (ख-३.६-३.७) | १७,४६,९७५ | १७,४६,९७५ | - | - | |
| ३.८ | संभावित नोक्सानी व्यवस्थाहरू | १,१६,६४१ | १,१६,६४१ | - | - | |
| | घ. संचालन मुनाफा (ग-३.८) | १६,३०,३३४ | १६,३०,३३४ | - | - | |
| ३.९ | गैर संचालन आम्दानी/(नोक्सान) (खुद) | १०,७०९ | १०,७०९ | - | - | |
| ३.१० | संभावित नोक्सानी व्यवस्थाबाट फिर्ता | ५२,१२४ | ५२,१२४ | - | - | |
| | ङ. नियमित कारोबारहरूबाट भएको मुनाफा (घ+३.९+३.१०) | १६,९३,१६७ | १६,९३,१६७ | - | - | |
| ३.११ | असामान्य कारोबारहरूबाट भएको मुनाफा/(खर्च) (खुद) | २०,०४० | २०,०४० | - | - | |
| | च. बोनस तथा कर अधिको मुनाफा (ङ+३.११) | १७,१३,२०७ | १७,१३,२०७ | - | - | |
| ३.१२ | कर्मचारी बोनस व्यवस्था | १,५५,७४६ | १,५५,७४६ | - | - | |
| ३.१३ | आयकर व्यवस्था | ४,९२,०२३ | ४,९२,०२३ | - | - | |
| | छ. खुद नाफा (नोक्सान) (च-३.१२-३.१३) | १०,६५,४३८ | १०,६५,४३८ | - | - | |

लेखापरीक्षण नभएको वितीय नतिजा
आर्थिक वर्ष २०७१/७२ (चौथो त्रैमास)

रु. हजारमा

| क्र.स. | विवरण | ३१ आषाढ २०७२ | ३० चैत २०७१ | ३२ आषाढ २०७१ |
|--------|---|--------------|-------------|--------------|
| १ | कुल पूँजी तथा दायित्व (१.१ देखि १.७ सम्म) | ५,९२,७७,२९१ | ६,२३,०७,३४४ | ६,१०,८२,९७३ |
| १.१ | चुक्ता पूँजी | ३०,५८,०६० | ३०,५८,०५९ | ३०,४९,०८३ |
| १.२ | जगेडा तथा कोषहरू | २६,३१,३१२ | २३,९३,८२३ | १४,८६,७१६ |
| १.३ | ऋणपत्र तथा बण्ड | १०,००,००० | १०,००,००० | १०,००,००० |
| १.४ | सापट | - | ३०,०१७ | - |
| १.५ | निक्षेपहरू (क+ख) | ५,१६,२८,२२२ | ५,४७,७३,६२३ | ५,४४,९२,९९४ |
| | क. स्वदेशी मुद्रामा | ४,४९,३२,९६० | ४,४९,६९,६९७ | ४,२०,२७,१९९ |
| | ख. विदेशी मुद्रामा | ६६,९५,२६२ | ९८,०३,९२६ | १,२४,६५,७९५ |
| १.६ | आयकर दायित्व | - | - | - |
| १.७ | अन्य दायित्वहरू | ९,५९,६९७ | १०,५१,८२२ | १०,५४,१८० |
| २ | कुल सम्पत्ति (२.१ देखि २.७ सम्म) | ५,९२,७७,२९१ | ६,२३,०७,३४४ | ६,१०,८२,९७३ |
| २.१ | नगद तथा बैक मौज्जात | ८४,३५,७४८ | ८१,०२,७८१ | ६६,५४,९७१ |
| २.२ | माग तथा अल्प सूचनामा प्राप्त हुने रकम | - | ४००,००० | - |
| २.३ | लगानी | ९३,१९,६९८ | १,२२,४३,७८९ | १,७७,२२,३९६ |
| २.४ | कर्जा तथा सापट (खुद) | ३,९९,७९,१७३ | ३,९७,४९,८६५ | ३,५२,७९,५८३ |
| | क) घर जग्गा कर्जा | १९,९२,२८५ | २०,०४,८५० | १५,५९,८९८ |
| | १) आवासीय घर जग्गा कर्जा (रु. १ करोड सम्मको व्यक्तिगत घर कर्जा वाहेक) | ३,४८,७१८ | ३,५२,५३९ | २,९१,६५७ |
| | २) व्यावसायिक भवन तथा आवासीय अर्पाटमेट निर्माण कर्जा | २९,७०० | ४४,५५० | ५९,४०० |
| | ३) आय आर्जन हुने व्यावसायिक भवन कर्जा | - | - | - |
| | ४) अन्य घर जग्गा कर्जा (जग्गा खरिद तथा प्लटिङ्ग समेत) | १६,१३,८६७ | १६,०७,७६१ | १२,०८,८४१ |
| | ख) व्यक्तिगत घर जग्गा कर्जा (रु. १ करोड वा सो भन्दा कम) | २०,१३,९८३ | २१,०१,७२० | २२,५९,९०४ |
| | ग. मार्जिन कर्जा | - | - | - |
| | घ. आवधिक कर्जा | २२,२३,४७७ | २१,१२,३८० | २१,०७,७६० |
| | ड. अधिविकर्ष/टिआर/चालु पूँजी कर्जा | २,२२,३१,९४४ | २,२०,००,८४१ | २,१८,८५,२९५ |
| | च. अन्य | १,१५,१७,४८४ | १,१५,३०,०७४ | ७४,६६,७२६ |
| २.५ | स्थिर सम्पत्ति (खुद) | ६,३०,०१२ | ६,४५,८६८ | ६,०७,४४७ |
| २.६ | गैर बैकिङ्ग सम्पत्ति (खुद) | - | - | - |
| २.७ | अन्य सम्पत्तिहरू | ९,१२,६६० | ११,६५,०४१ | ८,१८,५७६ |
| ३ | नाफा नोक्सान हिसाब | ३१ आषाढ २०७२ | ३० चैत २०७१ | ३२ आषाढ २०७१ |
| ३.१ | व्याज आम्दानी | ३८,२१,३२६ | २८,४५,६६७ | ३९,७६,६४८ |
| ३.२ | व्याज खर्च | १७,७३,८४२ | १३,४१,१३२ | २२,३१,६०४ |
| | क. खुद व्याज आम्दानी (३.१ देखि ३.२) | २०,४७,४८४ | १५,०४,५३५ | १७,४५,०४४ |
| ३.३ | फी कमिशन तथा डिस्काउण्ट | ३,४०,३५४ | ३,३७,६५८ | ३,२०,४२५ |
| ३.४ | अन्य संचालन आम्दानी | ३,०७,६९१ | १,४३,९४२ | २,१७,२६७ |
| ३.५ | सटही घटवढ आम्दानी/(नोक्सानी) खुद | १,१९,४६९ | ८६,९५५ | १,०७,८०७ |
| | ख. कुल संचालन आम्दानी (क+३.३+३.४+३.५) | २८,१४,९९८ | २०,७३,०९० | २३,९०,५४३ |
| ३.६ | कर्मचारी खर्च | ५,५२,२३१ | ३,९०,५५२ | ४,४३,०७८ |
| ३.७ | अन्य संचालन खर्च | ५,१५,७९२ | ३,६२,०१० | ५,०६,०२८ |
| | ग. संभावित नोक्सानी ब्यवस्था अधिको संचालन मुनाफा (ख-३.६ देखि ३.७) | १७,४६,९७५ | १३,२०,५२८ | १४,४१,४३७ |
| ३.८ | संभावित नोक्सानी ब्यवस्थाहरू | १,१६,६४१ | ९२,८२५ | ८२,९६७ |
| | घ. संचालन मुनाफा (ग-३.८) | १६,३०,३३४ | १२,२७,७०३ | १३,५८,४७० |
| ३.९ | गैर संचालन आम्दानी/(नोक्सान) (खुद) | १०,७०९ | ६,०७६ | ८,७२८ |
| ३.१० | संभावित नोक्सानी ब्यवस्थाबाट फिर्ता | ५२,१२४ | ५१,६८१ | ७१,८१० |
| | ड. नियमित कारोबारहरूबाट भएको मुनाफा/(खर्च) (घ-३.८+३.९+३.१०) | १६,९३,१६७ | १२,८५,४६० | १४,३९,००८ |
| ३.११ | असामान्य कारोबारहरूबाट भएको मुनाफा/(खर्च) खुद | २०,०४० | १७,१४९ | ४,१३१ |
| | च. बोनस तथा कर अधिको मुनाफा (ड+३.११) | १७,१३,२०७ | १३,०२,६०९ | १४,४३,१३९ |
| ३.१२ | कर्मचारी बोनस ब्यवस्था | १,५५,७४६ | १,१८,४१९ | १,३१,१९४ |
| ३.१३ | आयकर ब्यवस्था | ४,९२,०२३ | ३,५६,२४५ | ३,८८,९६१ |
| | छ. खुद नाफा (नोक्सान) (च-३.१२-३.१३) | १०,६५,४३८ | ८,२७,९४५ | ९,२२,९८४ |

| ४ | अनुपातहरू | ३१ आषाढ २०७२ | ३० चैत २०७१ | ३२ आषाढ २०७१ |
|-----|---|--------------|-------------|--------------|
| ४.१ | पूँजीकोष/जोखिम भारित सम्पत्ति | १३.४७% | १३.५४% | १३.२८% |
| ४.२ | निष्क्रिय कर्जा/कुल कर्जा | ०.१९% | ०.१८% | ०.२६% |
| ४.३ | कुल कर्जावापत जोखिम व्यवस्था/कुल निष्क्रिय कर्जा | ६५७.५९% | ६५१.४१% | ४७६.४२% |
| ४.४ | कोषको लागत (वार्षिक) | ३.१७% | ३.१७% | ३.९९% |
| ४.५ | कर्जा निक्षेप अनुपात (नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम गणना गरिएको) | ७९.११% | ७७.९७% | ७५.२३% |
| ४.६ | आधार दर (Base rate) | ७.७१% | ७.२८% | ८.७८% |
| ४.७ | स्थानीय मुद्रामा औसत ब्याज दरको अन्तर (ने.रा.बैंकको निर्देशिकाअनुसार) | ५.४३% | ५.३४% | ४.९३% |
| | थप जानकारी | | | |
| | औसत लाभ (स्थानीय मुद्रामा) (वार्षिक) | ८.०३% | ७.९९% | ९.०३% |
| | इक्युटीमा प्रतिफल (वार्षिक) | २१.५१% | २२.६८% | २२.८५% |
| | सम्पत्तिमा मुनाफा (वार्षिक) | १.७०% | १.७५% | १.५०% |

नोटः

लेखापरीक्षण नभएका वित्तीय विवरणहरूमा सुपरीवेक्षकीय अधिकारी तथा वाह्य लेखापरीक्षकबाट संशोधन हुन सक्ने ।



नेपाल राष्ट्र बैंक
बैंक सुपरिवेक्षण विभाग
गैर-स्थलगत सुपरिवेक्षण इकाई

पत्रसङ्ख्या:- बै.सु.वि./अफसाइट/एजिएम/२३/२०७२-७३



केन्द्रीय कार्यालय
बालुवाटार, काठमाडौं
पोष्ट बक्स नं. : ७३
फोन नं. : ४४१७४९७
आन्तरिक: २०४,२०५ र २०६
फ्याक्स नं. : ४४१२३०६
E-mail : bsdoffsite@nrb.org.np
Web Site: www.nrb.org.np

मिति २०७२/०९/२२

नेपाल एसबिआई बैंक लिमिटेड
हात्तीसार, काठमाडौं।

विषय: लाभांश घोषणा/वितरण तथा वित्तीय विवरण प्रकाशन सम्बन्धमा।

महाशय,

तर्हावाट पेश गरिएका वित्तीय विवरण तथा अन्य कागजातका आधारमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ को दफा ४६ को उपदफा (१) का प्रावधानहरु पालना गरेको देखिएको हुँदा, ऐ. ऐनको उपदफा (२) बमोजिम प्रस्तावित नगद लाभांश रु. ४,३४,५६,६३५/- (चुक्ता पुँजीको १.४२ प्रतिशत) तथा बोनस शेयर रु. ८२,५६,७६,०६५/- (चुक्ता पुँजीको २७ प्रतिशत) वार्षिक साधारण सभाबाट स्वीकृत भएको अवस्थामा मात्रै वितरण गर्न स्वीकृतिका साथै आ.व. २०७१/७२ को वार्षिक हिसाब वार्षिक साधारण सभामा स्वीकृतिको लागि पेश गर्ने प्रयोजनार्थ देहायका निर्देशन सहित सार्वजनिक गर्न मात्र सहमति प्रदान गरिएको व्यहोरा निर्णयानुसार अनुरोध गर्दछु।

१. लेखापरीक्षकले औल्याएका देहायका कैफियतहरु सहित प्रतिवेदनमा उल्लेख गरिएका अन्य कैफियतहरु मुधार गर्न तथा त्यस्ता कैफियतहरु पुनः दोहोरिन नदिने व्यवस्था मिलाउनु हुन।

उपरोक्त निर्देशनलाई त्यस बैंकको वार्षिक प्रतिवेदनको छुट्टै पानामा प्रकाशित गर्नु हुन अनुरोध गर्दछु।

भवदीय,

(प्रियंका बस्न्यात)
सहायक निर्देशक

बोधार्थ :

१. नेपाल राष्ट्र बैंक
बैंक तथा वित्तीय संस्था नियमन विभाग।
२. बैंक सुपरिवेक्षण विभाग, प्रतिवेदन कार्यान्वयन इकाई, नेपाल एसबिआई बैंक लिमिटेड।

Serving Nepal through 63 Banking Outlets & 78 ATMs.



Offers

**IRCTC
Online Booking**

IRCTC Online Booking of Tickets for
Travel by Indian Railway in India.



www.nepalsbi.com.np/irctc



Transfer funds
INSTANTLY



Real Time
Gross Settlement



RTGS (Real Time Gross Settlement)




Easy access for online Payment to

mytrip2nepal.com

Nepal's largest online travel portal,
through our Mobile Wallet Service.

Available for
RTGS and Mobile
Users.



With Us, You are Always a Winner !

Serving Nepal through 63 Banking Outlets & 78 ATMs



NSBL Baal Bachat Khata

Account for children below 16 years of age



NSBL Home Loan

Accomplish your dreams for having your own home

NSBL

COMBO



Savings Scheme

NSBL Combo Savings Scheme

Zero Minimum Balance account with NSBL Mobile Banking



NSBL SME Loan

We help grow your Business and create more Jobs



Ujjwal Bhavishya Bachat Yojana

Recurring Deposit Scheme

INDO Nepal Remittance

INDO - NEPAL REMITTANCE

Best and cheapest way to send money from India to Nepal



We bring the bank to you!

e-Banking

NSBL E- Banking

We bring the bank right into your PC saving your time & money



NSBL Mobile Banking

Carry your bank with you...

Recent Launching...

New addition to our existing product range.



IRCTC Online Ticket Booking Utility

Online Booking of Tickets for Travel by Indian Railway in India

Global Link Services (GLS)

An easy way of bringing remittance from Gulf Countries to your account maintained with us.